



सरुमारानी गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

कार्यपालिकाको कार्यालय  
बडुँडा, प्यूठान  
लुम्बिनी प्रदेश, नेपाल



प.स: २०८१/०८२

च.नं: १६८८

मिति: २०८२।०९।०७

श्री जिल्ला प्रशासन कार्यालय  
खलंगा, प्यूठान

विषय: विवरण सार्वजनिक गरिएको सम्बन्धमा ।

प्रस्तुत विषयमा यस सरुमारानी गाउँपालिकाको आ.व. २०८१/०८२ को माघ देखि चैत्र मसान्त सम्मको सूचना हक सम्बन्धी ऐन २०६४ तथा नियमावली २०६५ अनुसार सार्वजनिक गर्नु पर्ने विवरणको तेस्रो त्रैमासिक सम्मको विवरण यस कार्यालयको website मार्फत सार्वजनिक गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।

*T Simal* २०८२।०९।०७

(त्रिविक्रम खड्का)

प्रमुख प्रशासकीय प्रभाविकृत  
*त्रिविक्रम खड्का*

बोधार्थ:

श्री राष्ट्रिय सूचना आयोग, काठमाण्डौ ।

श्री जिल्ला हुलाक कार्यालय, प्यूठान ।


सम्पर्क ठेगाना: सरुमारानी गाउँ कार्यपालिकाको कार्यालय बडुँडा-०४, प्यूठान, लुम्बिनी प्रदेश नेपाल

कार्यालयको फोन नं ९८५७८३६०२२ . Website: [www.sarumarananimun.gov.np](http://www.sarumarananimun.gov.np)

Email: [sarumaranimun2073@gmail.com](mailto:sarumaranimun2073@gmail.com)




सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिकीकरण गरिएको विवरण



आ.व. २०८१/०८२

अवधि:- २०८१ माघ देखि २०८१ चैत्र मसान्त सम्म

(तेस्रो त्रैमासिक प्रगति)



सरुमारानी गाउँपालिका  
गाउँकार्यपालिकाको कार्यालय बड्डाँडा, प्यूठान  
लुम्बिनी प्रदेश, नेपाल

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिकीकरण गरिएको विवरण



आ.व. २०८१/०८२

अवधि:- २०८१ माघ देखि २०८१ चैत्र मसान्त सम्म  
(तेस्रो त्रैमासिक प्रगति)

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक सम्बन्धी नियमावली, २०६५  
को नियम ३ बमोजिम सार्वजनीकीकरण गरिएको विवरण


सरुमारानी गाउँपालिका  
गाउँकार्यपालिकाको कार्यालय  
बडुँडाप्यूठान  
लुम्बिनी, प्रदेश नेपाल

२०७३

website:[www.sarumaranimun.gov.np](http://www.sarumaranimun.gov.np), Email:sarumaranimun2073@gmail.com      9857836022



## सरांगमारानी गाउँपालिका





## बिषय-सूची

१. गाउँपालिकाको परिचय
२. कार्यालयको उद्देश्य
३. कर्मचारीहरूको संगठन संरचना
४. गाउँपालिकाको काम, कर्तव्य र अधिकार
५. गाउँ कार्यपालिकाको कार्यालयबाट प्रदान गरिने सेवा:
६. गाउँपालिकाका पदाधिकारीहरूको विवरण:
७. कर्मचारीहरूको विवरण र शाखागत कार्य विवरण
८. आर्थिक वर्ष ०८१/०८२ को आय व्याय विवरण
९. आर्थिक वर्ष ०८१/०८२ को हाल सम्मको क्षेत्रगत बजेट खर्च विवरण
१०. हाल सम्म गाउँपालिकाले निर्माण गरेका ऐन कानुन, निति नियम, मापदण्ड, कार्यविधि र नियमावली तथा निर्देशिकाहरू:
११. चालु आ.ब.को २०८१ चैत्र मसान्त सम्मको आन्तरिक आयको प्रगति विवरण
१२. चालु आ.ब.को २०८१ माघ देखि चैत्र मसान्त सम्म सम्पन्न गरिएका मुख्य मुख्य कार्यक्रमको प्रगति विवरण
१३. शाखा र जिम्मेवार अधिकारीको नाम
१४. सेवा प्राप्त गर्ने लाग्ने दस्तुर र समयावधि
१५. उजुरी निवेदन, उजुरी उपर निर्णय प्रकृया र गुनासो सुनुवाई अधिकारी
१६. सूचना अधिकारी, प्रबक्ता र प्रमुखको नाम थर
१७. कार्यालयको सूचना प्रकाशन गरिने माध्यामहरू



## १. गाउँपालिकाको परिचय

• गाउँपालिकाको नामः	सरुमारानी
• गाउँपालिका घोषणा मिति:	२०७३/११/२२
• प्रदेशः	लुम्बिनी
• देशान्तरः	८२०४५'००"देखि ८२०५७'३०" पुर्वी देशान्तर
• अक्षांशः	२७०५३'३०"देखि २८००३'००" उत्तरी आक्षांश
• साविकका गाविसः	बाङ्गेश्वाल, हंशपुर, ढुङ्गेगढी र तिराम- ५, ६, ७, ८, ९
• तथा धुवाङ्ग-७,८	
• वडा संख्या:	६
• कुल क्षेत्रफलः	१५७.९७ वर्गमिटर
• कुल जनसंख्या:	१९७८३
• जम्मा घरधुरीः	४४५३
• महिलाको जनसंख्याः	१०९५१ (५५.४ %)
• पुरुषको जनसंख्याः	८८३२ (४४.६ %)
• मगर जनजातीः	४७.६२ %
• अन्य जनजातिः	२२.९४ %
• दलितः	१७.१९ %
• ब्रह्माणः	६.२८ %
• क्षेत्रीः	५.९७ %
• विद्यालय संख्याः	३२ ( मा.वि.-७, आधारभुतः २१ संस्थागतः ४ )
• स्वास्थ्य संस्था:	७ (स्वास्थ्यचौकीः ३, आधारभुत स्वास्थ्यसेवा केन्द्रः ४ )

## २. कार्यालयको उद्देश्यः

नेपालको संविधानको धारा ५६(१) ले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मुल संरचना संघ, प्रदेश र स्थानीय तह गरी ३ तहको हुने व्यवस्था गरेको छ। धारा ५६(४) ले स्थानीय तह अन्तर्गत गाउँपालिका, नगरपालिका र जिल्ला सभा रहने संवैधानिक व्यवस्था रहेकाले गाउँपालिकाको उद्देश्य तथा कार्यक्षेत्र व्यापक रहेको छ। सरुमारानी गाउँ कार्यपालिकाको प्रमुख उद्देश्यहरू निम्नानुसार रहेका छन्:

- ❖ संविधान र कानून बमोजिम स्वाशासन र सहशासनको अभ्यास गर्ने ,
- ❖ जनताको घरदैलोमा सेवा पुर्याउने ,
- ❖ स्थानीय तहका जनतालाई स्थानीय शासन प्रकृयामा अधिकाधिक मात्रामा सम्मिलित हुने अवसर जुटाउने,
- ❖ स्थानीय जनताले लोकतन्त्रको लाभहरू उपभोग गर्न सक्ने व्यवस्था गर्ने,



- ❖ जनताले आफ्नो क्षेत्रको विकासको लागि आवश्यकताको पहिचान, साधनको परिचालन, विनियोजन र विकासको प्रतिफल वितरण सम्मका कार्यहरूमा अर्थपूर्ण सहभागि हुन सक्ने प्रकृया र संयन्त्रको व्यवस्था मिलाउने,
- ❖ स्थानीय स्वशासन र सहशासनका संयन्त्रप्रकृया तथा अभ्यासमा आदिवासी जनजाती, दलित लगायत सामाजिक तथा आर्थिक दृष्टिकोणले पिछडिएका वर्ग समतेको समग्र जनताको समावेशिकरण र मूलप्रवाहीकरण सुनिश्चित गर्ने,
- ❖ विकास प्रकृयालाई संस्थागत गर्न विकास व्यवस्थापन सम्बन्धी संयन्त्रहरूको क्षमता विकास र सुदृढीकरण गर्ने
- ❖ स्थानीय स्वशासन र सहशासनको मर्मलाई कार्यरूपमा रूपान्तरण गर्न जनशक्तिको विकास गर्ने,
- ❖ गाउँपालिका भित्रको विकास, सेवा प्रवाह लगायतका विषय क्षेत्रका नीति निर्माण देखि अनुगमन मूल्यांकन सम्मका कृयाकलापमा समन्वय र सहजिकरण गर्ने,
- ❖ लोकतान्त्रिक संस्था र अभ्यासहरूलाई प्रवर्द्धन गर्दै स्थानीय नेतृत्वको विकास गर्ने
- ❖ योजनाहरूको तर्जुमा र संचालन गर्न आवश्यक क्षमता, जिम्मेवारीपन र जवाफदेहिताको विकास गर्ने,
- ❖ जनताको दैनिक आवश्यकता तथा जनजिवनलाई असर पार्ने विषयहरूमा निर्णय गर्न सक्ने गरी स्थानीय स्वायत्त शासन पद्धतिको विकास गर्ने ।

### ३. संगठन संरचना:

संविधान बमोजिम नै यस सरूमारानी गाउँपालिकाको कार्यालय स्थानीय सरकारको रूपमा स्थापित स्थानीय तह भएको हुँदा यसमा व्यवस्थापकीय अंगको रूपमा जनप्रतिनिधिमूलक अंग गाउँसभा, कार्यपालिकाको रूपमा गाउँ कार्यपालिका र न्यायिक अंगको रूपमा उपाध्यक्षको संयोजकत्वमा ३ सदस्यीय न्यायिक समिति रहने व्यवस्था नेपालको संनवधानले गरेको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, गाउँपालिका भित्रका वडाका वडा अध्यक्षहरू, प्रत्येक वडाबाट निर्वाचित हुने २ महिला (१ जना दनलत) सहित ४ जना सदस्यहरू रहेको र यी सदस्यहरूको समेत मिलेर गाउँसभा बनेकोछ । यसैगरी कार्यकारी अंगको रूपमा रहने गाउँकार्यपालिकामा एक जना अध्यक्ष, एक जना उपाध्यक्ष, गाउँपालिकाका प्रत्येक वडाका वडा अध्यक्षहरू, गाउँसभाले आफू मध्येबाट निर्वाचित गरेका ४ जना महिला सदस्यहरू तथा दलित र अल्पसंख्यक समुदायबाट गाउँसभाले निर्वाचित गरेका २ जना सदस्यहरू रहेका छन् । साथै, गाउँपालिकाको उपाध्यक्षको संयोजकत्वमा सम्बन्धित गाउँसभाले आफू मध्येबाट निर्वाचित गरेका २ सदस्य सहित ३ सदस्यीय न्यायिक समिति गठन गरेको छ । यसैगरी प्रशासनिक संरचना गाउँपालिकामा रा.प.तृतीय श्रेणीको अधिकृत प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था रहेको छ ।



## कर्मचारी संगठन संरचना

### गाउँ कार्यपालिकाको दरबन्दी तेरिज प्रशासनिक कार्यालय तर्फ

**सरुमारानी गाउँपालिका र अन्तर्गतका निकाय/कार्यालयको दरवन्दी तेरिज**

क्र.स.	पद	सेवा	समूह	श्रेणी/तह	जम्मा दरबन्दी (समायोजनका बखत प्राप्त भएको )	पदपुर्ती दरवन्दी	रिक्त दरब न्दी	कैफियत
क	स्थायी दरबन्दी तर्फ							
१	प्रमुख प्रशासकिय अधिकृत	प्रशासन	सामान्य प्रशासन	रा.प. तृतीय	१	१	०	
२	अधिकृत	प्रशासन	सामान्य प्रशासन	अधिकृत छैठौ/सातौ तह	२	१	१	
३	अधिकृत	शिक्षा	शिक्षा प्रशासन	अधिकृत छैठौ/सातौ तह	१	१	०	
४	ईन्जीनियर	ईन्जीनियरिङ	सिभिल	अधिकृत छैठौ/सातौ तह	१	१	०	
५	लेखा अधिकृत	प्रशासन	लेखा	अधिकृत छैठौ/सातौ तह	१	१	०	
६	अधिकृत	स्वास्थ्य	हेल्थ ईन्पेक्सन	पाचौः-अधिकृत छैठौ तह	१	१	०	
७	सहायक	स्वास्थ्य	पब्लिक हेल्थ नर्सिङ्क	पाचौः-अधिकृत छैठौ तह	१	१	०	
८	लेखापाल	प्रशासन	लेखा	सहायक स्तर पाचौ	१	१	०	
९	आन्तरिक लेखा परीक्षक	प्रशासन	लेखा/आ.ले.प.	सहायक स्तर पाचौ	१	०	१	
१०	सहायक	प्रशासन	सामान्य प्रशासन	सहायक स्तर पाचौ	४	३	१	
११	कम्प्यूटर अप्रेटर	विविध	विविध	सहायक स्तर पाचौ	१	१	०	
१२	प्राविधिक सहायक	शिक्षाा	शिक्षा प्रशासन	सहायक स्तर पाचौ	१	१	०	
१३	सब(ईन्जीनियर	ईन्जीनियरिङ	सिभिल	सहायक स्तर पाचौ	१	०	१	



१४	असिएन्ट सब इंजीनियर	इंजीनियरिंग	सिभिल	सहायक स्तर चौथो	१	१	०	
१५	स.महिला विकास निरीक्षक	विविध	विविध	सहायक स्तर चौथो	१	१	०	
१६	खा.पा.स.टे	इंजीनियरिंग	सिभिल	सहायक स्तर चौथो	१	१	०	करार सेवामा पदपुर्ती
	जम्मा				२०	१६	४	
ख	बडा कार्यालय तर्फ							
१	सहायक	प्रशासन	सामान्य प्रशासन	सहायक स्तर पाचौ	२	१	१	
२	सब इंजीनियर	इंजीनियरिंग	सिभिल	सहायक स्तर पाचौ	२	२	२	
३	सहायक	प्रशासन	सामान्य प्रशासन	सहायक स्तर चौथो	४	३	१	
४	अ. सब इंजीनियर	इंजीनियरिंग	सिभिल	सहायक स्तर चौथो	६	५	०	
	जम्मा				३४			०
	कुल जम्मा				३४	२७	८	
ग)	कृषि सेवा केन्द्र तर्फ							
१	अधिकृत	कृषि सेवा	कृषि प्रसार	अधिकृत सातौ/आठौ	१	१	०	छैठौ तहको कृषि अधिकृत करारमा नियुक्ति
२	सहायक	कृषि सेवा	कृषि प्रसार	सहायक स्तर पाचौ	२	१	१	
३	सहायक	कृषि सेवा	कृषि प्रसार	सहायक स्तर चौथो	१	०	१	
	जम्मा				४	२	२	



घ.)	पशु सेवा केन्द्र तर्फ							
१	अधिकृत	कृषि सेवा	भेटेनरी	अधिकृत आठौःनवौ	१	०	१	
२	सहायक	कृषि सेवा	भेटेनरी	सहायक स्तर पाचौ	१	१	०	
३	सहायक	कृषि सेवा	ला। पो। डे। डे	सहायक स्तर पाचौ	२	२	०	
४	सहायक	कृषि सेवा	भेटेनरी	सहायक स्तर चौथो	२	१	१	
५	सहायक	कृषि सेवा	ला। पो। डे। डे	सहायक स्तर चौथो	२	०	२	
	जम्मा				८	४	४	
ड.)	स्वास्थ्य संस्था तर्फ							
१	अधिकृत	स्वास्थ्य	हेल्थ इन्पेक्सन	अधिकृत छैठौ तह	३	३	०	२ जना करार हेल्थ असिष्टेन्ट करारका नियुक्त
२	सहायक	स्वास्थ्य	हेल्थ इन्पेक्सन	सहायक स्तर पाचौ	३	३	०	१ जना करार हेल्थ असिष्टेन्ट करारका नियुक्त
३	सहायक	स्वास्थ्य	कम्यूनिटी नर्सिङ्ग	सहायक स्तर पाचौ	३	३	०	
४	सहायक	स्वास्थ्य	कम्यूनिटी नर्सिङ्ग	सहायक स्तर चौथो	३	३	०	
५	सहायक	स्वास्थ्य	हेल्थ इन्पेक्सन	सहायक स्तर चौथो	३	३	०	
	जम्मा				१५	१५	०	
	गाउँपालिकाको कुल दरबन्दी				५९	४६	१३	



#### ४) कार्यालयको काम, कर्तव्य र अधिकार:

नेपालको संविधानको अनुसूची ८ मा उल्लेखित स्थानीय तहको एकल अधिकार सूची र अनुसूची ९ मा उल्लेखित संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूची अन्तर्गतका कार्यहरू तथा संघ र प्रदेशसँग मिलेर साझा रूपमा सहकार्यता, समन्वय र सहअस्तित्वका आधारमा स्वाशासन र सहशासनको अभ्यास गाउँपालिकाले गर्दछ। स्थानीय तहको सरकार भएका कारण पनि गाउँपालिकाको कार्यक्षेत्र व्यापक रहेको छ। संविधानमा उल्लेखित अधिकार सूचीका साथै स्थानीय तहको शासन संचालन सम्बन्धमा जारी गरिएको आदेश, २०७३ बमोजिम यस कार्यालयका मुख्य-मुख्य कार्यहरू निम्नानुसार रहेका छन्:

##### (क) सहकारी सम्बन्धी:

- सहकारी सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, निर्माण कार्यान्वयन र नियमन
- स्थानीय सहकारी संस्था दर्ता, अनुमती, खोरेजी र विघटन
- स्थानीय सहकारी सम्बन्धी क्षमता अभिवृद्धि
- सहकारी संस्थाको प्रवर्द्धन र विकास

##### (ख) एफ.एम. संचालन:

- १०० वाट सम्मका एफ एम रेडियो संचालन अनुमति, नवीकरण र नियमन
- स्थानीय क्षेत्र भित्र ईन्टरनेट सेवा, टेलिसेन्टर र स्थानीय केबल तथा तार विहिन टेलिभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन

##### (ग) स्थानीय कर:

- आर्थिक कार्यविधि सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड निर्माण कार्यान्वयन र नियमन
- बजेट सिमा निर्धारण, तर्जुमा, कार्यान्वयन र नियमन
- स्थानीय संचितकोष व्यवस्थापन
- आर्थिक प्रशासन र व्यवस्थापन
- स्थानीय तहको लगानी र लाभांसको व्यवस्थापन
- स्थानीय राजधानी प्रवर्द्धनका लागि प्रोत्साहन

##### (घ) स्थानीय सेवाको व्यवस्थापन:

- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा सर्त, योजना कार्यान्वयन र नियमन
- वित्तीय स्रोतको अधीनमा रही आवश्यकता अनुसार कानून बमोजिम स्थानीय सेवाको गठन, संचालन र व्यवस्थापन
- स्थानीय तहको संगठन विकाश, जनशक्ति व्यवस्थापन र वृत्ति विकाश



- संक्रमणकालिन व्यवस्थापन अन्तर्गत केन्द्रिय सरकारबाट स्थानीय तहमा समायोजन भई आउने कर्मचारीहरुको व्यवस्थापन, उपयोग र समन्वय

- कानून बमोजिम स्थानीय तहको संगठन संरचना तथा दरवन्दी निर्धारण

**(ड) स्थानीय तथ्यांक र अलभिलेख संकलनः**

- स्थानीय तथ्यांक सम्बन्धी नीति, कानून, मापदण्ड, योजना कार्यान्वयन र नियमन

- पञ्जीकरण व्यवस्थापन

- स्थानीय तहको तथ्यांकीय अभिलेख व्यवस्थापन

- स्थानीय तहमा सूचना तथा संचार प्रविधियुक्त तथ्यांक व्यवस्थापन

**(च) स्थानीय स्तरका विकास आयोजना तथा परियोजनाहरूः**

- अध्ययन अनुसन्धान आयोजना प्रभाव मुल्यांकन

- स्थानीय तहका सम्भाव्य स्रोत साधनको अभिलेख तयार गर्ने

- स्थानीयस्तरका विकाश आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड, योजना र नियमन

- संघीय र प्रादेशिक आयोजना परियोजना कार्यान्वयनमा समन्वय, सहजिकरण र सहयोग

**(छ) आधारभूत तथा माध्यमिक शिक्षाः**

- प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको योजना तर्जुमा संचालन, अनुमति र नियमन

- पाठ्यक्रम तथा पाठ्यसामाग्री वितरण र कार्यान्वयन

- विद्यालय शिक्षक एवं कर्मचारी व्यवस्थापन

- भौतिक पूर्वाधार निर्माण र मर्मत संभार

- विद्याथी प्रोत्साहन तथा छात्रवृतिको व्यवस्थापन

**(ज) आधारभूत स्वास्थ्य र सरसफाईः**

- आधारभूत स्वास्थ्य सेवा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना निर्माण कार्यान्वयन र नियमन

- आधारभूत स्वास्थ्य सेवा संचालन र प्रवर्द्धन

- अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना र संचालन

- स्वस्थ खानेपानी र खाद्यय पदार्थको गुणस्तर एवं वायु तथा ध्वनी प्रदुषण नियन्त्रण

- सरसफाई चेतना अभिवृद्धि र स्वास्थ्यजन्य फोहर व्यवस्थापन

- स्वास्थ्यजन्य फोहरमैला संकलन, पुनःउपयोग, प्रसोधन, विसर्जन, सेवाशुल्क निर्धारण र नियमन

**(झ) स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधताः**

- स्थानीय व्यापार बजार, हाट बजार व्यवस्थापन र वाणिज्य सम्बन्धी पूर्वाधार विकास

- स्थानीय वस्तु तथा सेवाको मुन्य तथा गुणस्तर नियमन तथा अनुगमन

- स्थानीय वातावरण संरक्षण, जैविक विविधता सम्बन्धी नीति, कानून मापदण्ड, योजना कार्यान्वयन र नियन्त्रण

- स्थानीय स्तरमा वातावरणीय जोखिम न्यूनिकरण

- स्थानीय स्तरमा हरित क्षेत्र प्रवर्द्धन



### (ज) स्थानीय सडक, ग्रामिण सडक, कृषि सडक र सिचाई

- स्थानीय सडक, ग्रामिण सडक, कृषि सडक सिचाई सम्बन्धी नीति, कानून, मापदण्ड, योजना कार्यान्वयन र नियमन
- झोलुंगे पुल पुलेसा, सिचाई र तटवन्ध सम्बन्धी स्थानीय तहको गुरुयोजना तर्जुमा निर्माण स्तरोन्नतीका आयोजना पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत संभार र नियमन
- स्थानीय स्तरमा ट्रलीवस, ट्राम जस्ता मध्यम क्षमताका मास्ट्रान्जिट प्रणालीको नीति, मापदण्ड, योजना कार्यान्वयन र नियमन
- रेल सेवा संचालन .यातायात सुरक्षा व्यवस्थापन र नियमन

### (ट) ज्येष्ठ नागरिक अपांगता भएका व्यक्ति र अशक्तको व्यवस्थापन

- संघ वा प्रदेशले निर्धारण गरेको मापदण्ड बमोजिम स्थानीय स्तरमा सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम संचालन (ठ) बेरोजगारको तथयांक संकलन
- रोजगार वेरोजगारहरूको तथयांक संकलन, प्रषोधन र सुचना प्रणाली
- विदेशी श्रमिकको सूचना व्यवस्थापन

### (ड) विपद व्यवस्थापन

#### (द) स्थानीय अभिलेख व्यवस्थापन

#### (ण) भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास

#### कार्यविवरण:

##### (क) गाउँपालिका अध्यक्षको कार्य विवरण

- सभा तथा कार्यपालिकाको बैठक बोलाउने र बैठकको अध्यक्षता गर्ने,
- सभा र कार्यपालिकाको बैठकमा बैठकको कार्यसूची तथा प्रस्ताव पेश गर्ने, गराउने ,
- बार्षिक कार्यक्रम तथा बजेट तयार गरि सभामा पेश गर्न लगाउने,
- सभाको अधिबेशन आव्हान र अन्त्य गर्ने,
- सभा तथा कार्यपालिकाको बैठक बोलाउने र बैठकको अध्यक्षता गर्ने,
- सभा र कार्यपालिकाको बैठकमा बैठकको कार्यसूची तथा प्रस्ताव पेश गर्ने, गराउने,
- दफा १२ को खण्ड(ड) बमोजिम वडा समितिबाट सम्पादन हुने सिफारिस तथा प्रमाणित हुने विषय बाहेक प्रचलित कानून बमोजिम स्थानीय तहबाट गर्नुपर्ने प्रमाणित वा सिफारिस गर्ने,
- गाउँपालिकाको चल अचल सम्पत्तिको संरक्षण र आम्दानी, खर्चको हिसाब र अन्य अभिलेख, कागजात सुरक्षित राख्ने, राख्न लगाउने,
- गाउँपालिकाका समिति, उपसमिति तथा वडा समितिको कामको रेखदेख गर्ने,
- सार्वजनिक सेवा प्रवाह सम्बन्धी गुनासो व्यवस्थापन गर्ने, गराउने,
- सात दिनभन्दा बढी समय गाउँपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्षलाई कार्यभार दिने र उपाध्यक्ष पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने,
- सभा वा कार्यपालिकाले तोकेका अन्य काम गर्ने ।



**(ख) उपाध्यक्षको काम, कर्तव्य र अधिकारः**

- न्यायिक समितिको संयोजक भै काम गर्ने ।
- अध्यक्षको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने ।
- गैरसरकारी संघसंस्थाका क्रियाकलापको समन्वय गर्ने ।
- उपभोक्ता हित संरक्षण सम्बन्धी कार्यको समन्वय गर्ने ।
- योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरिवेक्षण गरी सो को प्रतिवेदन बैठकमा पेश गर्ने ।
- सभा र कार्यपालिकाद्वारा गठित समितिहरूको काममा सहजिकरण र समन्वय गर्ने ।
- सात दिनभन्दा बढी समय गाउँपालिकामा अनुपस्थित हुने भएमा अध्यक्षलाई जानकारी गराउने ।
- सभा, कार्यपालिका तथा अध्यक्षले प्रत्यायोजन गरेका वा तोकेका अन्य कार्य गर्ने ।

**(ग) कार्यपालिका सदस्यहरूको काम कर्तव्य र अधिकारः**

- कार्यपालिकाको बैठकमा भाग लिने,
- अध्यक्षले तोकेको विषयगत क्षेत्रको संयोजक वा प्रमुख भई तोकिएको कार्य गर्ने,
- सात दिनभन्दा बढी समय गाउँपालिकामा अनुपस्थित हुने भएमा अध्यक्षलाई जानकारी गराउने,
- कार्यपालिकाले तोकेको अन्य काम गर्ने ।

**(घ) प्रमुख प्रशासकीय अधिकृतको काम, कर्तव्य र अधिकारः**

- सभा र कार्यपालिकाको सचिवको रूपमा कार्य गर्ने,
- सभा र कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने, गराउने,
- अध्यक्षको निर्देशनमा वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मूल्याङ्कन गर्ने, गराउने,
- कोष तथा आर्थिक कारोबारको हिसाव तथा अभिलेख दुरुस्त राख्ने, राख्न लगाउने, लेखा परीक्षण गराउने तथा बेरुजु फछ्यौट गर्ने, गराउने,
- आयोजनाहरूको फरफारकका लागि कार्यपालिकामा पेश गर्ने,
- गाउँपालिकाको चल अचल सम्पत्तिको संरक्षण गर्ने, लगत राख्ने तथा अद्यावधिक गर्ने, गराउने
- न्यायिक समितिबाट भएको मेल मिलाप तथा निर्णय मिसिल संरक्षण गर्ने, गराउने
- अध्यक्षको निर्देशनमा कार्यपालिका वा सभाको बैठक बोलाउने र बैठक सम्बन्धी आवश्यक कार्य गर्ने, गराउने
- कार्यपालिकाको निर्णय प्रमाणित गर्ने सभा र कार्यपालिकाको निर्णयको अभिलेख सुरक्षित गर्ने,
- प्रशासकीय तथा आर्थिक नियन्त्रण गर्ने,
- सार्वजनिक खरिद योजना तयार गरी खरिद सम्बन्धी कार्य गर्ने, गराउने,
- सभा वा कार्यपालिकाले तोकेको अन्य कार्य गर्ने, गराउने ।

**(ड) वडाध्यक्षको काम, कर्तव्य र अधिकारः**

- वडा समितिको अध्यक्ष भई काम गर्ने ।



- वडा समितिका सदस्यहरूको काममा समन्वय र सहजीकरण गर्ने,
- वडाको विकास योजना, बजेट तथा कार्यक्रम तयार गर्ने, गर्न लगाउने तथा स्वीकृतिका लागि गाउँपालिकामा पेश गर्ने, । वडाबाट कार्यान्वयन हुने योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने गराउने, सोको अनुगमन तथा आवधिक समीक्षा गर्ने, गराउने, । दफा १२ को (ड) मा उल्लेखित विषयमा सिफारिश तथा प्रमाणित सम्बन्धी कार्य गर्ने,
- नाता प्रमाणित गने । जन्म मिति प्रमाणित गर्ने, गराउने, जीवितसंगैको नाता प्रमाणित गर्ने ।
- विवाह प्रमाणित तथा अविवाहित प्रमाणित गर्ने । अझ्ग्रेजी माध्यममा सिफारिस तथा प्रमाणित गर्ने
- मोही लगत कट्टाको सिफारिस गर्ने । विद्यालय खोल्न सिफारिस गर्ने ।
- नागरिकता तथा नागरिकताको प्रतिलिपि लिनका लागि सिफारिस गर्ने ।
- आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित गर्ने वा आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित गर्ने ।
- घर जग्गा करको लेखाजोखा गरी सिफारिस गर्ने, जग्गा मूल्याङ्कन सिफारिस प्रमाणित गर्ने,
- सातदिनभन्दा बढी समय विदा वा अनुपस्थित हुने भएमा दैनिक प्रशासनिक तथा सिफारिश सम्बन्धी कार्य गर्न सम्बन्धित वडा समितिको कुनै सदस्यलाई जिम्मेवारी तोकी सोको जानकारी अध्यक्षलाई दिने,
- कार्यपालिका, सभा वा वडासमितिले तोकेका अन्य कार्य गर्ने ।

#### ५) गाउँ कार्यपालिकाको कार्यालयबाट प्रदान गरिने सेवा:

##### (क) योजना तर्जुमा, कार्यान्वयन तथा अनुगमन

- . सहभागितामूलक योजना तर्जुमा प्रणाली अनुसार बस्ती वा टोलस्तरबाट योजना तर्जुमा प्रक्रिया अवलम्बन गरी बस्ती तथा टोलस्तरीय योजनाको माग संकलन, प्रार्थमिकीकरण तथा छनौट गर्ने गराउने ।
- . गाउँपालिका भित्र कृयाशील राजनीनतक दल, नागरिक सचेतना केन्द्र, विकासे संस्था लगायत सामुदायिक एवं सामाजिक संघ संस्था, निकायहरूसँग परामर्श, छलफल, सहभागितामूलक प्रकृयाको अवलम्बन गर्ने ।
- . गाउँपालिका भित्रका आयोजना तथा भौतिक पूर्वाधारको संरक्षण, मर्मत सम्भार, रेखदेख तथा व्यवस्थापन गर्ने, गराउने ।

##### (ख) व्यक्तिगत घटना दर्ता

- . प्रचलित कानुनबमोजिम व्यक्तिगत घटना दर्ता, अद्यावधिक तथा सोको अभिलेख संरक्षण कार्यलाई व्यवस्थित गराउने र सोको प्रतिवेदन कार्य नियमित गर्ने गराउने ।
- .व्यक्तिगत घटना दर्तासम्बन्धमा जनचेतना अभिवृद्धिगर्ने गराउने ।

##### (ग) सामाजिक सुरक्षा

- . सामाजिक सुरक्षा भत्ता वितरण तथा अभिलेख व्यवस्थापन गरी चुस्तदुरुस्त भए नभएको अनुगमन गरी व्यवस्थित गराउने ।

##### (घ) कर सम्बन्धी



. गाउँपालिका र अन्तर्गतका वडा कार्यालयबाट सम्पादन हुने विभिन्न सेवा बापतका शुल्कहरु जस्तैः मालपोत तथा भूमीकर, व्यवसाय कर, घरबहाल कर, विज्ञापन कर, सिफारिस दस्तुर, सवारी साधन कर, नयाँ व्यवसाय दर्ता, मनोज्ञन करहरूको लेखाजोखा गरी एकरूपता कायम गर्नुका साथै सो कर संकलनलाई व्यवस्थित गर्ने ।

(ड) सिफारिस सम्बन्धी

. वडा कार्यालय भित्रका विभिन्न काम कारबाहीको आवश्यक सिफारिसहरु सम्बन्धित वडा कार्यालयबाट र समग्र गाउँपालिका तथा दुई वा सो भन्दा बढी वडासँग सम्बन्धित कामको लागि गाउँपालिकाबाट सिफिरस गर्ने गराउने ।

(च) अन्य सेवा प्रवाहसम्बन्धी

. उपलब्ध जनशक्तिको जिम्मेवारी बाँडफाँड गरी गाउँपालिका र अन्तर्गतका वडा कार्यालयहरूबाट नियमित तथा दुरुस्त ढंगले सेवा प्रवाह गर्ने गराउने ।

(छ) नियमन कार्य

. गाउँपालिकाभित्र सञ्चालित विकास योजना, आयोजना तथा संलग्न उपभोक्ता समितिहरूको कार्यहरूको नियमन गर्ने ।

. खाद्यान्न, माछा मासु, तरकारी, फलफूल, पेयपदार्थ तथा उपभोग्य सामाग्रीहरूको गुणस्तर र मुल्यसूची अनुगमन गरी उपभोक्ता हित संरक्षण गर्ने ।

(ज) अन्य कार्यहरू

. कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाईतथा फोहोरमैला व्यवस्थापन, साँस्कृतिक प्रवर्धन, उद्योग तथा व्यवसाय प्रवर्धन गर्ने गराउने ।

## ६. गाउँपालिकाका पदाधिकारीहरूको विवरणः

क्र. स.	नाम	पद	वडा नं.	फोन नं.	कैफियत
१	झग बहादुर विश्वकर्मा	अध्यक्ष		9847961359	
२	वसन्ता खड्का	उपाध्यक्ष		9844918584	
३	नर बहादुर घर्ति	वडा अध्यक्ष	१	9857833656	
४	भानुभक्त भुसाल	वडा अध्यक्ष	२	9809719904	
५	भिम बहादुर मर्साङ्गी	वडा अध्यक्ष	३	9847258891	
६	चिन्त बहादुर सोमै मगर	वडा अध्यक्ष	४	9857833015	
७	लक्ष्मी पल्ली मगर	वडा अध्यक्ष	५	9866641708	
८	तिल बहादुर बुढा	वडा अध्यक्ष	६	9860387191	
९	श्री मो. हलिम हलुवाई	कार्यपालिका सदस्य	४	9847856052	



१०	श्री पूर्ख सिंह सुनार	कार्यपालिका सदस्य	३	9812812972	
११	चन्द्रिमा थापा	कार्यपालिका सदस्य	२	9844953607	
१२	कल्पना कामी	कार्यपालिका सदस्य	४	9847991644	
१३	आशा वि.क.	कार्यपालिका सदस्य	३	9844985165	
१४	यनुका राहुँ मगर	कार्यपालिका सदस्य	६	9869038265	
१५	शारदा राना पल्ली	महिला सदस्य	१	9847986786	
१६	मिना विश्वकर्मा	दलित महिला सदस्य	१	9822860658	
१७	द्वेर्ण बहादुर धामी	सदस्य	१	9809712040	
१८	मक जुल्ला मियाँ	सदस्य	१	9809880372	
१९	मनकला सुनार	दलित महिला सदस्य	२	9812832710	
२०	मिन्टु कुमार गुरुड.	सदस्य	२	9806221071	
२१	रुद्र लाल पंथी	सदस्य	२	9809738548	
२२	मनिषा गुरुड	महिला सदस्य	३	9864955622	
२३	खलिम मिया	सदस्य	३	9812871496	
२४	वेद बहादुर पुन	सदस्य	३	9847853565	
२५	पार्वती पुन मगर	महिला सदस्य	४	9810948519	
२६	धन बहादुर थापा मगर	सदस्य	४	9863119806	
२७	भोज बहादुर सारु मगर	सदस्य	४	9860004643	
२८	गौमती खान्चा	महिला सदस्य	५	9869964996	
२९	मात्रिका कुमारी सुनार	दलित महिला सदस्य	५	9829838447	
३०	धन बहादुर दर्लामी	सदस्य	५	9844991624	
३१	गणेश बहादुर सुनार	सदस्य	५	9847815239	
३२	एनुका देवी कामी	दलित महिला सदस्य	६	9745718299	
३३	खड्क बहादुर मोहरा	सदस्य	६	9864331050	
३४	नम बहादुर उलुङ्गे	सदस्य	६	9864806490	

## ७. कर्मचारीहरु विवरण र शाखागत कार्य विवरण

क) कर्मचारिहरुको विवरण

गाउँपालिकामा कार्यरत स्थायी कर्मचारीविवरण: २०८०

क्र.	कर्मचारीको	पद	सेवा। समह	श्रेणी। तह	मोबाइल नं.	कैफियत



सं	नामथर					
	<b>गाउँपालिकाको कार्यालय तर्फ</b>					
१	श्री त्रिविक्रम खड्का	प्रमुख प्र अधिकृत	प्रशासन	राप तृतिय	9857836022	
२	श्री लक्ष्मण आचार्य	अधिकृत	प्रशासन	अधिकृत छैठौ	9847820491	समायोजन
३	श्री टोप बहादुर शाही	अधिकृत	प्रशासन/लेखा	अधिकृत छैठौ	9840888815	नया नयुक्ती
४	श्री सुभास गौतम	इन्जिनियर	इन्जिनियरीड	अधिकृत छैठौ	9857825223	नया सर्वा
५	श्री पुष्प लाल शाहि	शिक्षा अधिकृत	शिक्षा प्रशासन	अधिकृत छैठौ	9844823576	नया नयुक्ती
६	श्री लिलाराम सोमैमगर	सहायक	प्रशासन	सहायक पाचौ	9867164482	समायोजन
७	श्री जनक सुनार	सहायक	प्रशासन	सहायक पाचौ	९८४७९८५५३३	समायोजन
८	श्री साधना सिंह	सहायक	प्रशासन	सहायक पाचौ	९८४३२००९९९	नया नयुक्ती
९	श्री हिमाल शर्मा	लेखापाल	प्रशासन/लेखा	सहायक पाचौ	9840477818	नया सर्वा
१०	श्री सुवास पोखेल	कम्प्यूटर अपरेटर	विविध	सहायक पाचौ	9847932591	नया सर्वा
१२	श्री केशव दर्लामी मगर	अ सब इन्जिनियर	इन्जिनियरीड	सहायक चौथो	9847423049	नया नयुक्ती
	<b>बडा कार्यालय तर्फ</b>					
१	श्री जिवन डि.सी	सहायक	प्रशासन	सहायक पाचौ	9866932218	नया नयुक्ती
२	श्री यम बहादुर रायमाझी	सहायक	प्रशासन	सहायक चौथो	9847874906	समायोजन



३	श्री लोक बहादुर राना	अ सब इन्जिनियर	इन्जिनियरिंग	सहायक चौथो	9847923528	समायोजन
४	श्री बाबुराम भट्टराई	सहायक	प्रशासन	सहायक चौथो	9849028891	नया नयुक्ती
५	श्री रचना बुढा	सहायक	प्रशासन	सहायक चौथो	९८६६८७१७५९	नया नयुक्ती
५	श्री धन बहादुर राना	अ सब इन्जिनियर	इन्जिनियरिंग	सहायक चौथो	9857033278	नया नयुक्ती
६	श्री विमला डि.सी	अ सब इन्जिनियर	इन्जिनियरिंग	सहायक चौथो	9822488090	नया नयुक्ती
	पशु /कृषि सेवा तर्फ					
१	श्री नेत्र बहादुर के सी	सहायक- पशुस्वास्थ्य	कृषि/पशु भेटेनरी	सहायक पाचौ	९८४७९५६७४०	समायोजन
२	श्री केशव गिरी	सहायक - पशुसेवा	कृषि/लापेडेडे	सहायक पाचौ	९८६६८९८२६१	समायोजन
३	श्री विक्रम प्रसाद श्रेष्ठ	सहायक - ना.प.स्वा.प्रा)	कृषि/पशु भेटेनरी	सहायक चौथो	9847966182	समायोजन
४	श्री नम्रता बुढा	सहायक - पशुसेवा	कृषि/लापेडेडे	सहायक पाचौ		नया नयुक्ती
	स्वास्थ्य सेवा तर्फ					
१	श्री टेकेन्द्र रायमाझी	सि.अ.हे.व अधिकृत	स्वास्थ्य/हे.इ	अधिकृत छैठौ	9847827617	समायोजन
२	श्री सरस्वती शर्मा	सिअनमी	स्वास्थ्य/कन	सहायक पाचौ	९८४७९५३९८८	समायोजन
	बागेश्वाल स्वास्थ्य चौकी					



१	रिखिराम पुन मगर	अहेव अधिकृत	स्वास्थ्य/हे.इ	अधिकृत छैठौ	९८५७८५३८६ ७	सरुवा
२	श्री हेमा कुमारी घर्ती	अ.न.मी.	स्वास्थ्य/कन	सहायक चौथो	९८६४४५६८२१	समायोजन
३	श्री लिला चन्द ठकुरी	अ.न.मी.	अ.न.मी	सहायक चौथो		सरुवा
	हशपुर स्वास्थ्य चौकी					
१	श्री माधवा सुवेदी	सिअनमी	स्वास्थ्य/हे.इ	सहायक पांचौ	९८४१२८९८१३	सरुवा
२	श्री सिता पाण्डे	अहेव	स्वास्थ्य/हे.इ	सहायक चौथो	९८४३७६००२८	सरुवा
३	श्री सरोज भट्ट	अहेव	स्वास्थ्य/हे.इ	सहायक पांचौ		
६	श्री डिलाराम राना	कार्यालय सहयोगी	प्रशासन	कार्यालय सहयोगी	९८४७९२३६७४	समायोजन
	दुगेगढी स्वास्थ्य चौकी					
१	श्री कलेन्द्र बोहोरा	अ.हे.व.	स्वास्थ्य/हे.इ	सहायक चौथो		

१ गाउँकार्यपालिकाको कार्यालयमा कार्यरत करार कर्मचारी विवरण					
सि.न .	कर्मचारीको नामथर	पद	श्रेणी तह	सम्पर्क नम्बर	कैफियत
१	श्री शिवराज न्यौपाने	सुचना प्रविधि अधिकृत	अधिकृत छैठौ	९८४५४४०७७३	सुचना प्रविधि
२	श्री इश्वर जि.सी	कृषि अधिकृत	अधिकृत छैठौ	९८२९८१४७७४	कृषि शाखा
३	श्री तेजेन्द्र भन्दारी	रोजगार संयोजक	अधिकृत छैठौ	९८५७८२३३७३	रोजगार सेवाकेन्द्र
४	श्री कृष्ण प्रसाद आचार्य	कानुनी सल्लाहकार	परामर्शदाता	९८५७८३६३४	न्यायिक समिति
५	श्री रेशम जि.सी	सब-ईन्जिनियर	सहायक पांचौ	९८०९७०२००३	रोजगार सेवाकेन्द्र



६	श्री देउमान सोमै मगर	एमआईएस अपरेटर	सहायक पाचौ	९८४७८५०४३९	पंजिकरण तर्फ
७	श्री गौरा के.सी.	फिल्ड सहायक	सहायक चौथो	९८२२८९६१७१	पंजिकरण तर्फ- वडा न. १
८	श्री हेमन्ता शर्मा	फिल्ड सहायक	सहायक चौथो	९८६६७०८०२५	पंजिकरण तर्फ- वडा न. ४
९	श्री चम्पा पाण्डे	ना. प्रा. स.(कृषि)	सहायक चौथो	९८४७९१७२९९	एक गाँड़ एक कृषि प्राविधिक
१०	श्री प्रतिभा जि.सी.	ना. प्रा. स.(पशु)	सहायक चौथो	९८६२५२०६००	एक गाँड़ एक कृषि प्राविधिक
११	श्री शंकर आचार्य	पोषण सहजकर्ता(स्वयंसेवक)	सहायक चौथो	९८४७९३३८६४	बहुक्षेत्रीय पोषण कार्यक्रम
१२	श्री कुमारी सोमै	खा.पा.स.टे	सहायक चौथो	९८४७९०४६११	खा.पा.स.टे
१३	श्री गौरव खनाल	रोजगार सहायक	सहायक चौथो	984520671	रोजगार सेवा केन्द्र
१४	श्री पोमलाल पन्थी	अमिन	सहायक चौथो	९८६४७२९७३०	प्राविधिक शाखा
१५	श्री घन बहादुर राना	कार्यालय सहयोगी	श्रेणी विहिन	९८५७८३३९८९	कार्यालय
१६	श्री बुद्धराम शर्मा	कार्यालय सहयोगी	श्रेणी विहिन	९८४७९०९३३४	कार्यालय
१७	श्री हेमन्त जि.सि.	कार्यालय सहयोगी	श्रेणी विहिन	९८०९५९५६८८	कार्यालय
१८	श्री गिता सारुमगर	कार्यालय सहयोगी	श्रेणी विहिन	९८०९७४२२६६	कार्यालय
१९	श्री देविराम चर्ति मगर	सवारी चालक	श्रेणी विहिन	९७४८६०७१११	कार्यालय
२०	श्री भरत कुमार राना	कार्यालय सहयोगी	श्रेणी विहिन	९८१०८१३३५०	कार्यालय
२१	श्री श्यामकली राना	सरसफाई कर्मी	श्रेणी विहिन	9806254742	कार्यालय
२२	श्री डिल प्रसाद श्रेष्ठ	सरसफाई कर्मचारी	श्रेणी विहिन	9745935740	कार्यालय
२	<b>वडा तर्फका कर्मचारीहरु</b>				

सि.न	कर्मचारीको नामथर	पद	श्रेणी तह	सम्पर्क नम्बर	कैफियत
१	श्री जितेन्द्र सुनार	अ. सब इन्जिनियर	सहायक चौथो	९८०६२२१०७७	वडा नं. ५
२	श्री टिकाराम पाण्डे	अ. सब इन्जिनियर	सहायक चौथो	९८५७८४१७५५	वडा नं. ६
३	श्री दधिराम खनाल	सहायक कम्यूटर अपरेटर	सहायक चौथो	९८५७८३३४०८	वडा नं. ३
४	श्री ज्ञानु प्रसाद खनाल	सहायक कम्यूटर अपरेटर	सहायक चौथो	9868971711	वडा नं. २
५	श्री सावित्रा के.सी. गिरी	सहायक कम्यूटर अपरेटर	सहायक चौथो	9847821155	वडा नं. ५
६	श्री जनक थापा मगर	सहायक कम्यूटर अपरेटर	सहायक चौथो	9818553552	वडा नं. १



७	श्री हनिप मियाँ	सहायक कम्यूटर अपरेटर	सहायक चौथो	9869958914	वडा न. ४
८	श्री नोगेन्द्र पुन मगर	सहायक कम्यूटर अपरेटर	सहायक चौथो	9867444232	वडा न. ६
९	श्री मोहनलाल पाण्डे	कार्यालय सहयोगी	श्रेणी विहिन	९८४७९३१५२७	वडा न. १
१०	श्री टंक प्रसाद अर्याल	कार्यालय सहयोगी	श्रेणी विहिन	९८४७९३१२३१	वडा न. २
११	श्री ठग बहादुर राना	कार्यालय सहयोगी	श्रेणी विहिन	९८४७९२४२७४	वडा न. ३
१२	श्री रामा बाकवल	कार्यालय सहयोगी	श्रेणी विहिन	९८०६२१७१८२	वडा न. ४
१३	श्री मान बहादुर पल्ली	कार्यालय सहयोगी	श्रेणी विहिन	९८०९८३१५०२	वडा न. ५
१४	श्री तुल बहादुर उलुडे	कार्यालय सहयोगी	श्रेणी विहिन	९८४३७७८४०२	वडा न. ६
३	<b>स्वास्थ्य स्थाना कार्यरत कर्मचारी विवरण</b>				
सि.न .	कर्मचारीको नामथर	पद	श्रेणी तह	सम्पर्क नम्बर	कैफियत
क	<b>बाङ्गेसाल स्वास्थ्य चौकी</b>				
१	श्री लक्ष्मी के.सी.	अ.न.मी.	सहायक चौथो	८२४७४४४४२१	वडा न. १
२	श्री लिला बुढा	ल्याव असिस्टेन्ट	सहायक चौथो	८२४०६४७२४७	वडा न. १
३	श्री मिरा खातुन	हेल्थ असिष्टेन्ट	सहायक पाचौ	९८४५३२३७६५	वडा न. १
ख	<b>हंसपुर स्वास्थ्य चौकी</b>				
१	श्री विविरन खातुन	अ.न.मी	सहायक चौथो	८२१०४६००७४	वडा न. ३
२	श्री साधना खत्री क्षेत्री	ल्याव असिस्टेन्ट	सहायक चौथो	८२१०४०४२८६	वडा न. ३
३	श्री झविन्द्र सुनार	हेल्थ असिष्टेन्ट	सहायक पाचौ	९८४७९८३१९३	वडा न. ३
ग	<b>दुङ्गेगढी स्वास्थ्य चौकी</b>				
१	श्री जुना जि.सी. क्षेत्री	अ.न.मी.	सहायक चौथो	८२६६४३७५४४	वडा न. ५
२	श्री नमुना बि.क.	ल्याव असिस्टेन्ट	सहायक चौथो	८२६६८१०१२१	वडा न. ५
३	श्री शान्ता खनाल	हेल्थ असिष्टेन्ट	सहायक पाचौ	९८४३३६५५०७	वडा न. ५



४	श्री कलेन्द्र बोहोरा	हेल्थ असेंट	सहायक चौथो		वडा नं. ५
५	श्री कुमारी शोभा गाहा	कार्यालय सहयोगी	श्रेणी विहिन		वडा नं. ५
६	आधारभुत स्वास्थ्य सेवा केन्द्र तिराम				
७	श्री ताल बहादुर पुन	अ.हे.व.	सहायक चौथो	५२४७४७०३४६	वडा नं. ६
८	श्री शोभा नेपाली	अ.न.मी.	सहायक चौथो	५२४७४३०६४४	वडा नं. ६
९	श्री मुना के.सी	अ.न.मी	सहायक चौथो	९८६८२८११९५	वडा नं. ६
१०	श्री संगिता ज्वाङ्ग	कार्यालय सहयोगी	श्रेणी विहिन	५२६४४६२६२४४	वडा नं. ६
११	आधारभुत स्वास्थ्य सेवा केन्द्र बड्डाडा				
१२	श्री बालिका सुनार	अ.हे.ब	सहायक चौथो	9869964935	वडा नं. ४
१३	श्री बिमला घर्तीमगर	अ.न.मी	सहायक चौथो	९८६७५१५५०६	वडा नं. ४
१४	चेत कुमारी वली	अ.न.मी	सहायक चौथो		वडा नं. ४
१५	श्री लेखत पल्लीमगर	कार्यालय सहयोगी	श्रेणी विहिन	९८४३३५१५७३	वडा नं. ४
१६	आधारभुत स्वास्थ्य सेवा केन्द्र ददरी				
१७	श्री अमिरुन निशा	अ.न.मी.	सहायक चौथो	९८१२८४२४३८	वडा नं. २
१८					
१९	श्री शारदा आचार्य	कार्यालय सहयोगी	श्रेणी विहिन	५२०४७३७२५४	वडा नं. २
२०	सामुदायिक स्वास्थ्य ईकाई गनाहा				
२१	श्री एक बहादुर हुङ्चुङ्ग	अ.हे.व.	सहायक चौथो	५२०४७३८५२५	वडा नं. २
२२	श्री पार्वता सुनार	कार्यालय सहयोगी	श्रेणी विहिन		वडा नं. २
२३	सामुदायिक स्वास्थ्य ईकाई भिगूखोला				
२४	गोमा घर्तीमगर	अ.हे.ब	सहायक चौथो	९८६३११५६७	वडा नं. ६



२	शर्मिला बुढा मगर	कार्यालय सहयोगी	श्रेणी विहिन	९८६५५७६६७८	वडा न. ६
८	सामुदायिक स्वास्थ्य ईकाई सिरुवारी				
१	ममता के.सी	अ.हे.ब	सहायक चौथो	९८६४३९०४४	वडा न. ४
२	मनिका गुरुङ	कार्यालय सहयोगी	श्रेणी विहिन	९८४४५८००९०	वडान. ४
९	<b>गाउँपालिकाको नगर प्रहरी तर्फका करार कर्मचारी विवरण</b>				
सि.न .	कर्मचारीको नामथर	पद	श्रेणी तह	सम्पर्क नम्बर	
१	श्री खोपीराम सोमै	बरिष्ठ नगर प्रहरी	श्रेणी विहिन	८८१३१४४६४३	कार्यालय
२	श्री एकबहादुर सोमै मगर	नगर प्रहरी	श्रेणी विहिन	८८०४५२०६४३	कार्यालय
३	श्री शेखर शर्मा	नगर प्रहरी	श्रेणी विहिन	८८६६८३०३७२	कार्यालय
४	श्री रिमा पुन मगर	नगर प्रहरी	श्रेणी विहिन	८८०४५८८७७५६	कार्यालय
५	श्री कली पुन मगर	नगर प्रहरी	श्रेणी विहिन	८८०४७७५४२३	कार्यालय
१०	<b>सचिवालय कर्मचारी विवरण</b>				
सि.न .	कर्मचारीको नामथर	पद	श्रेणी तह	सम्पर्क नम्बर	
१	श्री शान्तराज आचार्य	सचिवालय सहयोगी		9866731947	सचिवालय
२	श्री पार्वती मल्ल जि.सी	सचिवालय सहयोगी			सचिवालय
११	<b>कृषि तथा पशुपंक्षि स्रोत केन्द्रमा कार्यरत कर्मचारी विवरण</b>				
सि.न .	कर्मचारीको नामथर	पद	श्रेणी तह	सम्पर्क नम्बर	
१	श्री सावित्रा सुनार	पशु जेटीय	सहायक चौथो	9868212742	
२	श्री रितासरा वाढी	सहयोगी कर्मचारी	श्रेणी विहिन	9810984840	



## ख) शाखागत कार्य विवरण

### १. योजना, अनुगमन तथा प्रशासन शाखा

#### मुख्य कार्य विवरण

##### १. योजना, अनुगमन तथा प्रशासन शाखा

###### १.१ प्रशासन उपशाखा

###### (क) स्थानीय सेवा तथा जनशक्ति विकास

- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन,
- संविधानको धारा ३०२ बमोजिम समायोजन भई आउने कर्मचारीको व्यवस्थापन,
- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी अन्य कार्य,
- गाउँपालिका भित्रको कर्मचारी संगठन विकास, सङ्गठन संरचना तथा द्रबन्धी निर्धारण, जनशक्ति व्यवस्थापन र वृत्ति विकास,
- स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको उपयोग, प्रबद्धन र नियमन,
- सार्वजनिक विदा, उत्सव, जात्रा, उर्दी आदिको व्यवस्थापन,
- स्थानीय शान्ति समिति सम्बन्धी कार्यहरू ।

###### (ख) स्थानीय तह, प्रदेश र संघसँगको सम्बन्ध र समन्वय तथा वडासँगको समन्वय

- संघ तथा प्रदेश तहमा संविधान तथा कानून बमोजिमको सहभागिता तथा प्रतिनिधित्व,
- जिल्ला समन्वय समितिसँगको समन्वय,
- वडा तहसँगको सम्पर्क र समन्वय,
- स्थानीय सरकार संचालन ऐन अनुसार वडा समितिले गर्ने कार्यक्षेत्र कार्यान्वयनमा सहयोग र समन्वय गर्ने,
- पत्राचार, सभा, समारोह, शिष्टाचार,

###### (ग) बैठक व्यवस्थापन कार्य

- कार्यपालिका तथा गाउँसभाको बैठक व्यवस्थापन
- कार्यपालिकाको निर्णयहरूको विद्युतिय माध्यमबाट अभिलेखीकरण तथा प्रकाशन
- कार्यपालिकाका विभिन्न समिति, उपसमिति, कार्यदलको बैठक व्यवस्थापन

###### (घ) विदा, उत्सव, उर्दी, जात्रा, पर्व, उपाधी, विभुषण सम्बन्धी कार्य

- स्थानीय चाडपर्व, सार्वजनिक विदा, उत्सव, जात्रा, उर्दी आदिको व्यवस्थापन
- उपाधी तथा विभुषण सम्बन्धी सिफारिश, अभिलेख

###### (ङ.) नगर प्रहरी व्यवस्थापन

- संघीय तथा प्रदेश कानूनको अधिनमा रही नगर प्रहरीको सञ्चालन तथा व्यवस्थापन नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,



- नीति, कानून, मापदण्ड, निर्णयहरु कार्यान्वयनमा सहयोग,
- सम्पत्तिको संरक्षण,
- गाउँपालिकामा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको व्यवस्थापनमा सहयोग,
- स्थानीय बजार तथा पार्किङ स्थलको व्यवस्थापनमा सहयोग,
- नगर प्रहरी सम्बन्धी कार्यपालिकाले तोके बमोजिमका नीति, योजना, कार्यक्रम कार्यान्वयन,
- गाउँ बस्ती सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन र कसूर उपर छानविन र अनुसन्धान,
- स्थानीय न्यायिक समितिले गरेका आदेश, फैसला कार्यान्वयनमा सहयोग,
- कार्यालय परिसर, सम्पदा, सार्वजनिक, ऐलानी, पर्तिजग्गा, सार्वजनिक भवन तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा,
- विपद् व्यवस्थापनमा सहयोग,
- अपराध रोकथाम तथा अनुसन्धानमा सहयोग,
- फूटपाथ व्यवस्थापन,
- निर्माणकार्यमा नियमन,
- गुणस्तर नियन्त्रण,
- नगर प्रहरी सम्बन्धी अन्य तोकिएका कार्यहरु ।

#### च) शुसासन प्रबर्द्धन सम्बन्धी कार्य

- शुसासन प्रबर्द्धन तथा गुनासो व्यबस्थापन सम्बन्धी कार्य
- सूचना अधिकारी सम्बन्धी कार्य
- सूचनाको हक कार्यान्वयनमा सहयोग र अनुगमन
- सूचना आयोग, राष्ट्रिय सर्तकता केन्द्र, अखितयार दुरुपयोग अनुसन्धान आयोग आदीको सम्पर्क गर्ने कार्य
- अन्य कार्य

#### छ) विधायन सम्बन्धी कार्य

- कार्यपालिका तथा सभामा पेश गर्नुपर्ने विभिन्न नीति, नियम तथा कानूनको मसौदामा संयोजन र समन्वय
- नीति, कानूनको प्रमाणीकरण प्रतिको संरक्षण, प्रकासन र अभिलेख व्यबस्थापन।
- विधायन सम्बन्धी अन्य कार्य ।

### १.२ सार्वजनिक खरीद ईकाइ

- गाउँपालिकाको लागि सार्वजनिक खरीद तथा अन्य बन्दोबस्तीका सामान सम्बन्धी विषय
- गाउँपालिका भित्रको सार्वजनिक तथा सरकारी सम्पत्ति, सामुदायिक सम्पत्ति तथा आभ्मनो स्वामित्वमा रहेको भवन, सडक, पसल, व्यवसाय, पूर्वाधार, उद्योग, खानी तथा खनीज, वनजस्ता प्राकृतिक स्रोत आदिको एकीकृत विवरणसहितको अद्यावधिक अभिलेख



- सेवा तथा निर्माण व्यवसायको सञ्चालन तथा व्यवस्थापन ।
- खरिद गरी वा वस्तुगत सहायता वा कुनै पनि प्रकारबाट आएका मालसामान आमदानी बांध्ने ।
- कार्यालय सामान र निर्माण सामग्री नियमानुसार सोभै कोटेशन, टेपडरद्वारा आपूर्ति गर्न शाखा प्रमुख मार्फत कारबाही घलाउने, निकासा बमोजिम खरिद गर्ने दाखिला गर्ने र वितरण गर्ने ।
- नगदी, रसिद, छपाई गराउने तथा राजश्व उपशाखालाई उपलब्ध गराउने ।
- आवश्यक परेमा निर्माण सामग्रीको हुवानीको व्यवस्था मिलाउने ।  
सामान खरिदको बिल भुक्तानीको लागि दाखिला गरेको प्रमाण सहित आर्थिक प्रशासन शाखामा पठाउने ।

### १.३ राजश्व प्रशासन ईकाइ

- राजश्व सम्बन्धी नीति, कानून तर्जमा, कार्यान्वयन र नियमन (राजस्व चुहावट नियन्त्रण समेत)
- सम्पत्ति कर, घरबहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), दण्ड जरिवाना, मनोरञ्जन कर, बहालविटौरी कर, घरजग्गा कर, मृत वा मारिएको जीवजन्तुको हाड, सिंग, प्वाँख, छालामा कर, प्राकृतिक स्रोत साधन, व्यवसायिक कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन, बाँडफाँड, संकलन र नियमन, अन्य आय व्यवस्थापन
- सार्वजनिक खर्च तथा प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन र सोको सङ्कलन तथा बाँडफाँड
- आफ्नो क्षेत्रभित्र राजस्वका दर अन्य शुल्क निर्धारण, संघीय र प्रदेश कानून बमोजिम प्राकृतिक श्रोत साधन र सेवा शुल्क जस्ता रोयल्टी सङ्कलन, समन्वय र नियमन
- स्थानीय पूर्वाधार सेवा र उपयोगमा सेवा शुल्क तथा दस्तुर (नीति, कानून, मापदण्ड, नियमन, शुल्क निर्धारण, संकलन तथा व्यवस्थापन)
- मालपोत संकलन, एकिकृत सम्पत्ति कर सम्बन्धी
- कानून बमोजिम हुँगा, गिट्टी, वालुवा, माटो, नुन, स्लेट, फायरक्लोजस्ता खानी खनीज पदार्थको सर्वेक्षण, अन्वेषण, उत्खनन र सो सम्बन्धी रोयल्टी सङ्कलन
- ट्रेकिङ, कायाकिङ, क्यानोनिङ, बज्जी जम्पिङ, जिपभ्लायर, च्याम्पिटिङ शुल्क
- सामुदायिक वनको सञ्चालन र व्यवस्थापनबाट प्राप्त रोयल्टी सङ्कलन
- पानीघटू, कूलो, पैनी जस्ता सेवा सञ्चालनबाट प्राप्त रोयल्टी सङ्कलन
- प्राकृतिक स्रोतको उपयोग सम्बन्धी नीति निर्धारण र कार्यान्वयन तथा प्रदेश र संघीय मापदण्ड पालना
- प्रचलित कानून बमोजिम दण्ड जरिवाना
- बाँकी बक्तौता रकमको लगत र असुल उपर
- करदाता शिक्षा तथा करदाता विवरण अद्यावधिक
- वित्तीय स्रोत साधनको समतामूलक बाँडफाँड
- आर्थिक साधनको महत्तम उपयोग तथा परिचालन
- राजश्व परामर्श समिति सम्बन्धी विषय



- स्थानीय राजस्व प्रवर्द्धनका लागि प्रोत्साहन
- राजश्वको सम्भाव्यता अध्ययन
- राजस्व सूचना तथा तथ्याङ्कको आदान प्रदान
- संघीय तथा प्रदेश कानून बमोजिम बजेट घाटापूर्तिको स्रोत व्यवस्था

### १.४) दर्ता/चलानी तथा सोधपुछ इकाई

- कार्यालयमा प्राप्त पत्रहरु दर्ता गरी सम्बन्धित शाखा/उपशाखा/इकाईमा पठाउने
- कायालयबाट बाहिर जाने चिठ्ठी पत्र एवं सूचनाहरु चलानी गर्ने ।
- चिठ्ठी पत्रहरु लगायत कार्यालयबाट अन्यत्र पठाउने विवरणहरुलाई सुव्यवस्थित रूपमा पठाउने कार्य गर्ने ।
- आम्नो इकाईको अभिलेख, कार्यालयको छाप र पदाधिकारीहरुको छाप सुरक्षित राख्ने
- सेवाग्रहीले गाउँपालिकाको काम सम्बन्धमा मागेका जानकारी दिने तथा सोधपुछ तथा ज्ञान स्मक्षण को रूपमा समेत काम गर्ने ।
- शाखा प्रमुखले तोकेका इकाईसंग सम्बन्धित अन्य कामहरु गर्ने ।

### १.५. योजना तथा अनुगमन उपशाखा

#### (क) योजना तर्जुमा कार्यान्वयन तथा उपभोक्ता परिचालन सम्बन्धी कार्य

- विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड, योजना र नियमन
- स्थानीय विकास नीति, अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन विकास योजना एवं गुरुयोजनातर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन
- आर्थिक, सामाजिक, साँस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरुको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन
- बार्षिक विकास कार्यक्रम, आयोजना तर्जुमा, कार्यान्वयन
- विकास निर्माण प्रकृयामा स्थानीय जनसहभागिता अभिवृद्धिका कार्यक्रम तर्जुमा र कार्यान्वयन
- विकास योजनाहरुको वातावरणीय प्रभाव मूल्यांकन
- उपभोक्ता समितिको गठन परिचालन र, क्षमता विकास
- विकासका प्राथमिकता प्राप्त क्षेत्र निर्धारण
- योजनाहरुको संभास्ता, टेक्कापट्टा, सूचना प्रकाशन आदी
- संघीय र प्रादेशिक आयोजना, परियोजना कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग
- विकास आयोजना तथा परियोजना सम्बन्धी अन्य कार्य ।
- योजनाहरुको संभास्ता, कार्य सम्पन्न, अनुगमन आदी
- मानव संसाधन विकासका लागि अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा तथा क्षमता विकासका कार्यक्रम व्यवस्थापन र संचालन



- बैदेशिक, विकास सहायता संस्था संग सम्बन्धी सहजीकरण, अनुगमन
- गाउँपालिकाको आवधिक तथा वार्षिक कार्यक्रम र बजेट स्वीकृति ।

#### (ख) अनुगमन तथा मूल्यांकन

- विकास आयोजनाको अनुगमन, आवधिक प्रगति तथा प्रतिफलको समीक्षा
- विकास योजनाको अनुगमन तथा मूल्यांकनको आधार तथा प्रक्रिया निर्धारण
- आयोजनाको अध्ययन, अनुसन्धान तथा प्रभाव मूल्याङ्कन
- बिषयक्षेत्रगत नीतिको अनुगमन तथा मूल्यांकन
- समिक्षा, सामाजिक परिक्षण, सार्वजनिक सुनुवाई जस्ता कार्य

#### (ग) सार्वजनिक निजी साम्रेदारी

- स्थानीय सार्वजनिक-निजी साम्रेदारी सम्बन्धी स्थानीय नीति, योजना निर्माण
- स्थानीय सार्वजनिक-निजी साम्रेदारीका आयोजना छनौट तथा कार्यान्वयन
- सार्वजनिक सामुदायिक साम्रेदारी
- स्थानीय विकासमा निजी क्षेत्रको प्रबद्धन
- पर्यटन विकास र पूर्वाधार सम्बन्धी साम्रेदारी कार्य ।

१.६ तोकिए बमोजमका अन्य कार्यहरु ।

## २. आर्थिक प्रशासन शाखा

### मुख्य कार्य विवरण

#### १. आर्थिक प्रशासन शाखा

- आर्थिक (कार्यविधी) नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन, आर्थिक प्रशासन र व्यवस्थापन
- सञ्चित कोष तथा आकस्मिक कोषको व्यवस्थापन
- बजेट सीमा निर्धारण, बजेट तर्जमा, कार्यान्वयन र नियमनमा समन्वय र सहयोग
- लेखा व्यवस्थापन, खर्च, राजश्व, धरौटी, कार्यसंचालन कोष तथा अन्य सरकारी कोष तथा संपत्तिको एकीकृत विवरणको अभिलेख, संरक्षण र व्यबस्थापन
- समष्टिगत आर्थिक अवस्थाको विश्लेषण
- ऋण तथा अनुदानको व्यवस्थापन र नियमन
- लगानी प्रक्षेपण (सरकारी, सहकारी तथा निजी) र वित्तीय व्यवस्थापन
- लगानी र लाभांशको व्यबस्थापन (जनसहाभगिता तथा सामुदायिक लगानीको अभिलेख समेत)
- सम्पुर्ण कारोबारको लेखांकन, नियन्त्रण तथा व्यवस्थापन
- राजश्व तथा व्ययको अनुमान
- लेखापरिक्षण र बेरुजू फछ्यौट सम्बन्धी सम्पुर्ण कार्य
- सबै खालका आम्दानी तथा खर्च खाताहरूको अभिलेख व्यबस्थापन र संरक्षण
- आर्थिक पारदर्शिता, मितव्ययिता, औचित्यता कायम गर्ने सम्बन्धी कार्य
- योजना तथा कार्यक्रमहरुको कार्यान्वयन एबं भुक्तानीमा सहयोग र समन्वय



- गाउँपालिका भित्रका सम्पुर्ण खर्च र आमदानीका अभिलेख व्यवस्थापन ।
- आर्थिक प्रशासन र व्यवस्थापन सम्बन्धी अन्य विषय सम्बन्धी कार्यहरु।

### ३ . पूर्वाधार विकास शाखा

#### मुख्य कार्य विवरण

##### (३.१) सडक तथा अन्य पूर्वाधार विकास ईकाइ

###### (क) सडक तथा अन्य पूर्वाधार

- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक तथा यातायात सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन
- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, भोलुङ्गे पुल, पुलेसा र तटबन्धन सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत, सम्भार
- यातायात सुरक्षा व्यवस्थापन र नियमन
- स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति, नवीकरण, खारेजी, सेवाको गुणस्तर, भाडा दर निर्धारण र नियमन
- द्याक्सी सेवा अनुमती, व्यवस्थापन र नियमन
- ट्रूली बस, ट्रामजस्ता मध्यम क्षमताका मास ट्रान्जिट प्रणालीको नीति, योजना, मापदण्ड, कार्यान्वयन, नियमन
- वातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलन, अपाङ्गता र लैंडिंगमैत्री यातायात प्रणालीको प्रवर्द्धन
- आधारभूत यातायात सम्बन्धमा प्रदेश सरकारसंग समन्वय
- यातायात क्षेत्रमा लगानी अभिवृद्धि
- यातायात सुविधामा नागरिकको सरल, सहज र समान पहुँच
- यातायात क्षेत्रमा वातावरणमैत्री प्रविधिलाई प्रोत्साहन
- निजी यातायात नियमन व्यवस्थापन

###### (ख) जलविद्युत, उर्जा, सडक वर्ती

- साना जलविद्युत आयोजना, नवीकरणीय उर्जा तथा वैकल्पिक ऊर्जा सम्बन्धी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- वैकल्पिक ऊर्जा सम्बन्धी प्रविधि विकास र हस्तान्तरण, क्षमता अभिवृद्धि/प्रबर्द्धन,
- विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन
- जनसहभागितामा आधारित स्वदेशी लगानीलाई प्राथमिकता दिई जलस्रोतको बहुउपयोगी विकास कार्यक्रमको तर्जुमा र कार्यान्वयन
- स्थानीय विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन
- सडक वर्तीको व्यवस्था

###### (ग) सिंचाई तथा जलउत्पन्न प्रकोप नियन्त्रण



- सिंचाई सम्बन्धी नीति, कानून, मापदण्ड निर्धारण र नियमन
- सिंचाई सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत, सम्भार र नियमन,
- स्थानीय साना, सतह तथा भूमिगत सिंचाई प्रणालीको सञ्चालन निर्माण, सुधार, मर्मत सम्भार तथा सेवा शुल्कको निर्धारण र सङ्कलन व्यवस्थापन
- जलउत्पन्न प्रकोप नियन्त्रण सम्बन्धी स्थानीय योजना निर्माण तथा कार्यान्वयन
- तटबन्ध, नदी नियन्त्रण तथा नदी व्यवस्थापन र नियमन
- साना जल उपयोग सम्बन्धी आयोजना तर्जुमा, कार्यान्वयन र अनुगमन ।

#### (क) भू-उपयोग तथा वस्ती विकास

- शहरीकरण, वस्ती विकास सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन
- आधारभूत आवासका योजना तर्जुमा र कार्यान्वयन
- गाउँपालिकामा अव्यवस्थित बसोवास व्यवस्थापन कार्यक्रमको तर्जुमा र कार्यान्वयन
- आधारभूत बसोवास सम्बन्धमा प्रदेश सरकारसँग समन्वय
- योजनाबद्द र व्यबस्थित वस्ती विकासका कार्यक्रमको तर्जुमा कार्यान्वयन
- एकीकृत वस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यबस्थापन
- आम्नो क्षेत्रको भूउपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन
- व्यवस्थित वस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन
- संघीय र प्रदेश कानुन बमोजिम स्थानीय तहमा सुकुम्वासी पहिचान र अभिलेख व्यवस्था
- स्थानीयस्तरमा सुकुम्वासी सम्बन्धी जीविकोपार्जन र बसोवास व्यवस्था
- एकीकृत वस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन ।

#### (ख) जग्गा नापी तथा नक्शा, घरजग्गा धनी पुर्जा

- घरजग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन
- भूमिको वर्गीकरण अनुसारको लगत
- जग्गाको कित्ताकाट र भूमी लगत (नक्शा, स्नेस्ता) निर्माण र संरक्षण
- सरकारी प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजीकरण
- जग्गा विवाद समाधानमा मेलमिलाप र मध्यस्थता
- विश्व सम्पदा सूचीमा परेका स्मारक र पुरातात्त्विक महत्व लगायत वन, सीमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गा सम्बन्धी लगत

#### (ग) भवन तथा भवन सहिता एवं निर्माण इजाजत (डिजाइन समेत)



- भवन सम्बन्धी नीति, कानून, मापदण्ड तथा सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन,
- राष्ट्रिय भवन सहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमति र नियमन
- भवन निर्माणको नक्शा स्वीकृति, संशोधन, नियमन
- पुरातत्व, प्राचीन स्मारक र संग्रहालय संरक्षण, सम्बद्धन र पुनःनिर्माण,
- सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह तथा अन्य सार्वजनिक भवन तथा संचना निर्माण र मर्मत संभार,
- भवन तथा भवन सहिताको कार्यान्वयन, भुकम्प प्रतिरोधी पुर्वाधार तथा घर भवन निर्माणमा सहजीकरण र सहयोग ।

### (3.3) खानेपानी तथा सरसफाई स्वच्छता (वास)इकाई

- स्थानीय खानेपानी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- खानेपानी महसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन
- सार्वजनिक स्थलमा पिउने पानी व्यवस्थापन
- पानी मुहानको संरक्षण
- स्वच्छ खानेपानी आपूर्ति सम्बन्धी अन्य विषय ।
- फोहरमैला सङ्कलन, पुनः उपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन
- ल्याण्डफिल साईट व्यवस्थापन
- सरसफाई तथा स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापन
- सार्वजनिक शौचालय व्यवस्थापन

### 3.4 अन्य कार्यहरु

- गाउँपालिका भित्रका इन्जीनियरिङ कार्यसंग सम्बन्धीत आयोजना, योजनाहरूको पुर्वाधार निर्माण सम्बन्धी प्रस्तावना तयार, गुरुयोजना निर्माण, पुर्वसंभाव्यता अध्ययन, विस्तृत संभाव्यता अध्ययन, सर्वे, लागत स्टिमेट तथारी प्राविधिक मुत्यांकन, चेकजाच अनुगमन र निर्माण कार्यको ठेक्का सम्बन्धी संभौता, इ-विडिङ लगाएत सम्पूर्ण प्राविधिक कार्य सम्बन्धी कार्यमा सहयोग, समन्वय र सहजीकरण ।
- योजना तर्जुमा तथा योजना कार्यान्वयनमा गाउँपालिका र वडा कार्यालयसंग समन्वय र सहजीकरण ।
- गाउँपालिकालाई ढंगा गिटि, वालुवा माटो, जस्ता नदिजन्य पदार्थ, खनिज जन्य पदार्थ जस्ता प्राकृतिक श्रोतहरूको व्यबस्था गरी गाउँपालिकाको आन्तरिक आय बढ़ावान्ती सम्बन्धीत कार्यमा सहयोग र सहजीकरण ।
- अन्य कार्यालयले तोके बमोजिमका अन्यकार्यहरु ।

## ४. कृषि विकास शाखा

### मुख्य कार्य विवरण



- कृषि, कृषि प्रसार, कृषि उत्पादन व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- कृषि बजार सूचना, कृषि बजार तथा हाटबजारको पूर्वाधार निर्माण, साना सिंचाई निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामाग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन
- कृषिजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण
- कृषि वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रवर्द्धन
- कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन
- उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरण
- कृषि सम्बन्धी वीमा र कर्जा सहजीकरण
- शीत भण्डारणको व्यवस्थापन
- कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तीकरण
- कृषि बीउविजन, नश्ल, मलखाद र रसायन तथा औषधिहरूको आपूर्ति, उपयोग र नियमन
- कृषक समूह निर्माण, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय सङ्गठन संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन
- कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण
- कृषि तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली तथा कृषि सम्बन्धी सूचनाको प्रचारप्रसार
- कृषक समुह दर्ता, नविकरण, नियमन र अनुगमन
- कृषक तालिम, संचालन र व्यवस्थापन
- कृषि प्रविधि आयत, सहजीकरण र व्यवस्थापन
- उल्त वित्तविजन आयत, उत्पादन, वितरण
- कृषि निति निर्माणमा सहजीकरण र समन्वय
- कृषि स्रोत/सेवा केन्द्रको स्थापना र व्यवस्थापन
- कृषि सम्बन्धी तोकिएका अन्य कार्य र निर्देशनको पालना र कार्यान्वयन ।

#### ५. पशु सेवा शाखा

#### मुख्य कार्य विवरण

- पशुपालन र पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- पशुपन्दी बजार सूचना, हाटबजारको पूर्वाधार निर्माण, तालिम, प्राविधिक टेवा, कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन र नियमन
- पशु विकास सम्बन्धी विभिन्न कार्यक्रमहरू संचालन, अनुगमन, नियमन र प्रतिबेदन कार्य
- पशुपन्दीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण
- पशुपन्दी चिकित्सा सेवाको व्यवस्थापन,



- पशुनश्ल सुधार पद्धति विकास र व्यवस्थापन
- पशुपन्धी सम्बन्धी बीमा र कर्जा सहजीकरण
- स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन
- पशु आहारको गुणस्तर नियमन
- स्थानीयस्तरमा पशुपन्धी सम्बन्धी तथ्याङ्को व्यवस्थापन र सूचना प्रणाली
- पशु बधशाला र शीत भण्डारणको व्यवस्थापन र नियमन
- कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तीकरण
- पशु सम्बन्धी औषधिहरूको आपूर्ति, उपयोग र नियमन
- पशु समूह निर्माण, सहकारी र पशु सेवा सम्बन्धी स्थानीय सङ्घ संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन
- पशु विकास सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण
- पशु सेवा सम्बन्धी तथ्याङ्को व्यवस्थापन र सूचना प्रणाली तथा पशु सम्बन्धी सूचनाको प्रचारप्रसार
- पशु समुह दर्ता, नविकरण, नियमन र अनुगमन
- कृषक तालिम, सञ्चालन र व्यबस्थापन
- किसान कल सेन्टरको व्यबस्थापन
- पशु प्रविधि आयत, सहजीकरण र व्यबस्थापन
- पशु सेवा सम्बन्धी निति निर्माणमा सहजीकरण र समन्वय
- पशु सेवा स्रोत/सेवा केन्द्रको स्थापना र व्यवस्थापन
- पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य ।
- कृषि सम्बन्धी तोकिएका अन्य कार्य र निर्देशनको पालना र कार्यान्वयन ।

## ६ शिक्षा, युवा तथा खेलकुद शाखा

### मुख्य कार्य विवरण

#### (क) आधारभूत तथा माध्यमिक शिक्षा

- प्रारम्भिक बाल शिक्षा तथा विद्यालय शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक शिक्षा (गुरुकुल, मदरसा, गुम्बा आदि), निरल्तर सिकाइ तथा विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन र नियमन
- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति र नियमन
- पाठ्यक्रम र पाठ्यसामग्रीको वितरण तथा कार्यान्वयन
- विद्यालय शिक्षक तथा कर्मचारीहरूको व्यबस्थापन
- विद्यालय शिक्षक तथा कर्मचारीहरूका बैठक व्यवस्थापन र सहजीकरण कार्य ।



- विद्यालयको नक्साङ्कलन, अनुमति, स्वीकृति, सम्बन्धीयोजन तथा नियमन
- शैक्षिक पूर्वाधार निर्माण र मर्मत सम्भार
- आधारभूत तह (कक्षा ८) को परीक्षा संचालन, व्यवस्थापन, नियमन र अनुगमन
- शिक्षा सम्बन्धी निति निर्माण, कानून तर्जुमा, सहयोग र सहजीकरण
- बिधालय शिक्षक कर्मचारीहरूको शिक्षा प्रशासनर अभिलेख व्यबस्थापन,
- आधारभूत तथा माध्यामिक शिक्षक कर्मचारीहरूको व्यबस्थापन नियमन र सिफारिस सम्बन्धी कार्य
- वालशिक्षा, बालकलवको दर्ता, व्यस्थापनमा सहयोग र सहजीकरण
- संस्थागत विधालयहरूको अभिलेख व्यबस्थापन, रेखदेख, अनुगमन र नियमन
- विद्यार्थी सिकाइ उपलब्धीको परीक्षण र व्यवस्थापन
- विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन
- शैक्षिक परामर्श सेवाको अनुमति तथा नियमन
- स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण
- माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन
- पुस्तकालय एवं पत्रपत्रिका सम्बन्धी कार्य ।
- स्थानीय पुस्तकालय, वाचनालय तथा सामुदायिक अध्ययन केन्द्र सञ्चालन तथा व्यवस्थापन ।
- बिधालय अनुमग्न कार्य,
- शैक्षिक गतिविधिहरूको प्रतिबेदन तथारी र समिक्षा सम्बन्धी कार्य
- अन्य तोकिएका कार्यहरू

#### (ख) युवा खेलकुद तथा अतिरिक्त क्रियाकलाप

- स्थानीयस्तरमा खेलकूद प्रशासन तथा सङ्घ संस्थाको नियमन र समन्वय
- खेलकुदको संरचनाको पूर्वाधार निर्माण, सञ्चालन तथा विकास
- खेलकूदको विकास र प्रवर्द्धन
- खेलकूद प्रतियोगिता आयोजना र सहभागीता, समन्वय, सहजीकरण
- अतिरिक्त क्रियाकलाप सम्बन्धी विषय ।
- खेलकुद प्रतियोगित सम्बन्धी सम्पुर्ण प्रशासनिक कार्य
- युवा सम्बन्धी निति कार्यक्रम निर्माण कार्यान्वयनका बिषयहरू
- युवा समुह दर्ता, नविकरण, खारेजी सम्बन्धी कार्य
- युवा सम्बन्धी निति, नियम, र कानून निर्माणमा सहयोग र समन्वय
- युवा लक्षित सम्पुर्ण कार्यक्रम तर्जुमा, व्यबस्थापन र नियमन



- युवा तथा खेलकुद विकास समितिलाई सहयोगीर समन्वय
- तोकिएका अन्य कार्यहरु ।

## ७. स्वास्थ्य शाखा

### मुख्य कार्यविवरण

#### (क) आधारभूत स्वास्थ्य तथा सरसफाई

- आधारभूत स्वास्थ्य र सरसफाई सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन तथा नियमन
- राष्ट्रिय तथा प्रदेशस्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण
- राष्ट्रिय र प्रादेशिक मापदण्ड अनुरूप जनरल
- अस्पताल, नर्सिङ्ग होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरूको क्लिनिक दर्ता, सञ्चालन अनुमति र नियमन
- आधारभूत स्वास्थ्य सेवाको सञ्चालन र प्रबन्धन
- अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन
- स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन
- सरसफाई सचेतनाको अभिवृद्धि
- रक्त सञ्चार सेवा तथा स्थानीय र शहरी स्वास्थ्य सेवा
- औषधि पसल सञ्चालन र नियमन
- औषधिजन्य वनस्पति, जटीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरण
- स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन
- औषधि तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण र नियमन
- औषधिको उचित प्रयोग र सूक्ष्मजीव निरोधक प्रतिरोध न्यूनीकरण
- औषधि र स्वास्थ्य उपकरणको खरीद, भण्डाण र वितरण
- स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन
- जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्मेलेन्स)
- प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक र प्यालिएटिम स्वास्थ्य सेवाको सञ्चालन
- स्वस्थ जीवनशैली, पोषण, शारीरिक व्यायाम, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पञ्चकर्म लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन
- स्वास्थ्य सरसफाई सम्बन्धी तालिक, अभिमुखिकरण कार्य संचालन र व्यबस्थापन
- माहिला स्वास्थ्य, बाल स्वास्थ्य सम्बन्धी कार्यहरु
- भ्याक्सीन व्यस्थापन, संचालन र अनुगमन



- औषधि वितरण व्यवस्थापन
- ल्याव सम्बन्धी कार्यको व्यबस्थापन, अनुगमन र प्रतिबेदन
- गर्भवति, सुत्केरी, सम्बन्धी सम्पुर्णकार्यहरु र सो व्यबस्थापन नियमन
- जुनोटिक र कीटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन
- सुर्ति, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि
- जनस्वास्थ्य, आपत्कालीन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यान्वयन
- सरुवा तथा नसने रोगको नियन्त्रण तथा रोकथाम
- गाउँपालिका स्तरीय निति निर्माण, कानुन निर्माण र प्रतिबेदन तयारी सम्बन्धी कार्यमा सहयोग र सहजीकरण
- आकस्मिक स्वास्थ्य सेवा प्रवाह ।
- स्वास्थ्य संस्थाहरूमा नियमानुसार गर्नु पर्ने कार्यहरूको नियमन, अनुगमन
- स्वास्थ्य सम्बन्धी दैनिक प्रशासनिक कार्य
- तोकिए बमोजिमका अन्य कार्यहरु

## ख) आयुर्वेद तर्फ

- आयुर्वेद तथा वैकल्पिक चिकित्सासँग सम्बन्धीत निती, कार्यक्रम तथा योजना तयार गरि लागू गर्ने ।
- जनताको स्वास्थ्यसँग प्रत्येक्ष्य जोडिएका आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवालाई विस्तार गर्दैउत्तर सेवालाई वैज्ञानिक व्यवस्थापन गर्ने ।
- जनताको उच्च स्वास्थ्य प्राप्त गर्ने दैनिक योग, समुचित आहार-विहार तथा स्वस्थृत पालना गर्नेर विकृत जिवनशैली परिवर्तन गर्ने कार्यक्रमहरु व्यवस्था गर्ने ।
- स्थानीय स्तरको जडिबुटीलाई स्थानीय स्तरमै प्रशोधन गरि स्थानीय स्तरकै जनतालाई प्रयोग गरी स्थानीय जनतालाई नै स्वस्थ पार्ने कार्यक्रमको योजना तयार गरि कार्यक्रम लागू गर्ने वातावरण निर्माण गर्ने ।
- विकृत जिवनशैलीजन्य र अन्य दिर्घ रोगहरूबाट पिडीत जनताको स्वास्थ्य परिक्षण र प्रभावकारी उपचार सेवाको प्रवन्ध मिलाउने ।
- स्थानीय स्तरका कृषकलाई उपचारप्रयोगी जडिबुटी संरक्षण सम्बर्धन र खेति प्रणालीलाई प्रोत्साहन गरि जनताको आय आर्जनमा सुधार गर्ने ।
- सविधानमा व्यवस्था भएअनुसार प्रत्येक नागरिकले राज्यबाट प्राप्त गर्ने आधारभूत स्वास्थ्य सेवामा आयुर्वेद तथा वैकल्पिक चिकित्सासेवाबाट कसैलाई पनि बिच्छित गर्न नपाउने व्यवस्था मिलाउने ।
- आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन
- विभिन्न संघ-संस्था तथा कार्यालयहरूसँग समन्वय गर्ने ।
- अन्य विविध स्वास्थ्य सेवा सम्बन्धी कार्यहरु गर्ने ।
- तोकिए बमोजिमका अन्य कार्यहरु



## ट. सामाजिक विकास तथा कार्यक्रम शाखा

### मुख्य कार्यविवरण

#### ट.१ कानून न्याय तथा मानव अधिकार प्रवर्द्धन ईकाइ

- न्यायिक समितिको सचिवालय, न्याय, कानून, मानव अधिकार प्रवर्द्धन तथा मेलमिलाप र मध्यस्थता, निर्णय तथा फैसला कार्यान्वयन ।
- न्यायिक समितिको सचिवालय सम्बन्धी कार्य ।
- न्याय तथा कानूनी राज्यको परिचालन ।
- मानव अधिकारको संरक्षण तथा प्रवर्द्धन ।
- व्यक्ति र समुदायबीच मेलमिलाप र मध्यस्थताको व्यवस्थापन ।
- न्यायिक निर्णय तथा फैसला कार्यान्वयन र अन्य तोकिएका कार्य

#### ट.२ लक्षित बर्ग तथा कार्यक्रम व्यवस्थापन ईकाइ

- विभिन्न लक्षित बर्ग सम्बन्धी कार्यक्रमहरूको समन्वय गर्ने, सहजीकरण गर्ने
- विभिन्न कार्यक्रमहरू वीच समन्वय गर्ने
- आदिबासी, जनजाती, दलित तथा लोपउन्मुख बर्ग र अन्य बर्गको हक सम्बन्धी नीति, योजना कार्यान्वयन, समन्वय र नियमन
- आदिबासी, जनजाती, दलित तथा लोपउन्मुख बर्ग र अन्य बर्गको आर्थिक, सामाजिक, राजनीतिक सशक्तिकरण, क्षमता विकास
- आदिबासी, जनजाती, दलित तथा लोपउन्मुख बर्ग र अन्य बर्गको गरिवी निवारणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक, संरक्षणात्मक उपाय र पुनःस्थापना र अन्य र अन्य तोकिएका कार्य ।

#### ट.३ वन बातावरण तथा विपद व्यवस्थापन ईकाइ

##### (क) वन, बन्यजन्तु, भू-संरक्षण तथा जैविक विविधता संरक्षण

- वन, जड्डल, बन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- सामुदायिक, ग्रामीण तथा शहरी, धार्मिक, कबुलियती वनको संरक्षण, सम्बद्धन, उपयोग र नियमन
- वन उपभोक्ता समूहको व्यवस्थापन
- मध्यवर्ती क्षेत्रको सामुदायिक, धार्मिक र कबुलियती वनको व्यवस्थापन
- नदी किनार, नदी उकास, नहर किनार तथा सडक किनारमा वृक्षारोपण व्यवस्थापन
- निजी तथा व्यवसायिक वनको प्रबर्द्धन र नियमन
- सार्वजनिक खाली जग्गा, पाखा वा क्षेत्रमा वृक्षारोपण, सम्भार, उपयोग र व्यवस्थापन
- जडीबुटी तथा अन्य गैरकाष्ठ वन पैदावार सम्बन्धी, सर्वेक्षण, उत्पादन, सङ्कलन, प्रबर्द्धन, प्रशोधन, र बजार व्यवस्थापन



- वलबीउ बग्चा स्थापना, व्यवस्थापन र प्रेर्वाउन
- नरसरी स्थापना, बिरुवा उत्पादन, वितरण, रोपण र प्रवर्द्धन
- वन्यजन्तु र चराचुरुङ्गीको संरक्षण, व्यवसायिक पालन, उपयोग र अनुगमन
- वन्यजन्तुबाट स्थानीय समुदायमा पर्ने प्रभाव रोकथाम, व्यवस्थापन
- स्थानीय प्राणी उद्यान (चिडियाखाना) को स्थापना र सञ्चालन
- स्थानीय वन्यजन्तु पर्यटन र आयआर्जन
- स्थानीयस्तरमा आखेटोपहारको व्यवस्थापन
- वल, वन्यजन्तु तथा चराचुरुङ्गीको अभिलेखाङ्कन र अध्ययन अनुसन्धान
- रैथाने प्रजातिको संरक्षण र प्रवर्द्धन
- मिचाहा प्रजातिको नियन्त्रण
- जैविक विविधताको अभिलेख
- सामुदायिक भूसंरक्षण र सोमा आधारित आय आर्जन कार्यक्रम
- भूसंरक्षण र जलाधार व्यवस्थापनजन्य सामुदायिक अनुकूलन
- जलवायू परिवर्तन अनुकूलन कार्य
- आय आर्जनमा आधारित जडीबुटीको संरक्षण, प्रबर्द्धन, व्यवस्थापन र अन्य तोकिएका कार्य

**(ख) वातावरण, पर्यावरण एवं जलाधारक्षेत्र संरक्षण**

- स्वच्छ तथा स्वस्थ वातावरण र जलाधार तथा वन्यजन्तुको संरक्षण व्यवस्थापन सम्बन्धी नीति, कानून, कार्यक्रम तर्जुमा, कार्यान्वयन र नियमन
- बृक्षारोपण, हरियाली तथा हरित क्षेत्रको प्रवर्द्धन
- वायु तथा ध्वनीको प्रदूषण नियन्त्रण
- हानिकारक पदार्थहरूको नियमन तथा नियन्त्रण
- वातावरणीय जोखिम न्यूनीकरण
- न्यून कार्बनमुखी तथा वातावरणमैत्री विकास अवलम्बन
- वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन
- पहिरो नियन्त्रण
- जलवायू परिवर्तन अनुकूलन कार्यक्रम र अन्य तोकिएका कार्य

**(ग) विपद् व्यवस्थापन, बारुण यन्त्र, एम्बुलेन्स**

- विपद् व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड तथा स्थानीयस्तरका आयोजनाको कार्यान्वयन र नियमन
- विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, जोखिम न्यूनीकरण कार्य योजना
- विपद् पूर्व तयारी, खोज तथा उद्धार, राहत सामग्रीको पूर्व भण्डारण, वितरण र समन्वय



- विपद् जोखिम क्षेत्रको नक्साङ्कलन तथा बस्तीहरूका पहिचान र स्थानान्तरण
- विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय समुदाय, संघ संस्था, निजीक्षेत्रसँग सहयोग, समन्वय र सहकार्य
- विपद् कोषको स्थापना तथा सञ्चालन र स्रोत साधनको परिचालन
- विपद् पश्चात् स्थानीयस्तरको पुनर्स्थापना र पुनर्निर्माण
- विपद् सम्बन्धी तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान
- प्राकृतिक प्रकोपको रोकथाम र पूर्व तयारी
- विपद् जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली सम्बन्धी कार्यक्रमको तजुमा र कार्यान्वयन,
- बारुण यन्त्र तथा एम्बुलेन्सको सञ्चालन तथा व्यवस्थापन
- स्थानीय आपतकालीन कार्य सञ्चालन प्रणाली र अन्य तोकिएका कार्य

## ८.४ सहकारी, गैसस संघसंस्था परिचालन ईकाइ

### क) सहकारी सम्बन्धी कार्य

- सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन
- स्थानीय सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विधटन
- सहकारी व्यवस्था तथा क्रेटन परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण र नियमन
- सहकारी सम्बन्धी राष्ट्रिय, केन्द्रीय, विषयगत, प्रादेशिक र स्थानीय संघ संस्थासँग समन्वय र सहकार्य
- सहकारी सम्बन्धी स्थानीय तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान
- स्थानीय सहकारीको क्षमता अभिवृद्धि
- स्थानीय सहकारी क्षेत्रको प्रवर्द्धन, विकास र परिचालन र अन्य तोकिएका कार्य।

### ख) गैर सरकारी संस्था परिचालन, समन्वय तथा नियमन

- स्थानीयस्तरमा समाजकल्याण सम्बन्धी संघसंस्था (गैरसरकारी, सामाजिक तथा सामुदायिक संघसंस्था) को दर्ता, नवीकरण, परिचालन तथा नियमन
- गुठी, कोष तथा अन्य ट्रृष्टहरूको व्यवस्थापन
- निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्य
- सामाजिक संघसंस्था सम्बन्धी अन्य विषय र अन्य तोकिएका कार्य।

## ८.५) संस्कृति, पर्यटन तथा उद्योग व्यबसाय प्रवर्द्धन ईकाई

### क) उद्योग तथा खानी तथा खनिज सम्बन्धी कार्य

- लघु, घरेलू तथा साना उद्योगको दर्ता, नवीकरण, खारेजी र नियमन
- लघु, घरेलू तथा साना उद्योगको विकास र प्रवर्द्धन
- उद्यमशिलता प्रवर्द्धन
- व्यापारिक फर्म, पसलको दर्ता, अनुमति, नवीकरण, खारेजी र नियमन



- सीप विकास सम्बन्धी कार्यको प्रबद्धन ।
- खानी तथा खनिज पदार्थको संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड तथा योजनाको कार्यान्वयन र नियमन,
- दुङ्गा, गिटी, बालुवा, माटो, नुन, स्लेट, खरीदुङ्गा, फायरक्लेजस्ता खानीजन्य वस्तु सर्वेक्षण, अन्वेषण, उत्खनन्
- दुङ्गा, गिटी, बालुवा, माटो, खरीदुङ्गा, फायर क्लेस्लेट तथा नुन, आदि खानीजन्य वस्तुको संरक्षण, विकास, उत्खनन् र उपयोग सम्बन्धी दर्ता, अनुमति, नवीकरण, खारेजी र व्यवस्थापन
- खानी तथा खनिज पदार्थ सम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन, अभिलेखन तथा व्यबस्थापन
- अन्य तोकिएका कार्य

#### ख) संस्कृति, सम्पदा, ललितकला तथा पर्यटन प्रबद्धन

- भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- पुरातत्व, प्राचीन स्मारक तथा सङ्घालयको संरक्षण, सम्भार, प्रबद्धन र विकास
- परम्पराग्रह रूपमा चलिआएका जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापन
- स्थानीय महत्वका धार्मिक तथा सांस्कृतिक सम्पदाको व्यबस्थापन
- पर्यटकीय महत्वका स्थल तथा सम्पदाको पहिचान, संरक्षण र प्रबद्धन
- पुरातात्त्विक, धार्मिक महत्वका सम्पदाहरूको संरक्षण तथा सम्बद्धन
- भाषा, संस्कृति, जात्रा, पर्व र ललितकलाको संरक्षण, प्रबद्धन र विकास र अन्य तोकिएका कार्य

#### ८.६) सामाजिक सुरक्षा कार्यक्रम तथा व्यक्तिगत घटना दर्ता

- सामाजिक सुरक्षा सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान
- सङ्घ तथा प्रदेशले निर्धारण गरेको मापदण्ड बमोजिम सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम कार्यान्वयन
- सामाजिक सुरक्षाको कार्यान्वयनको लागि सङ्घ, प्रदेश र स्थानीय सङ्घ संस्थासँग सम्पर्क, समन्वय र सहकार्य र प्रतिबद्धन
- स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन तथा आवश्यक तथ्याङ्क संकलन एवं व्यवस्थापन र बैकिङ कार्य
- आधुनिक प्रबिधिमार्फत व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्बन्ध विच्छेद र धर्मपुत्र धर्मपुत्री), अभिलेख व्यवस्थापन तथा प्रतिवेदन र अन्य तोकिएका कार्य ।

#### (८.७) रोजगार प्रबद्धन तथा गरिबी न्यूनीकरण ईकाइ

- गरिबी निवारण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान
- गरिबी निवारणको स्थानीय रणनीति तर्जुमा
- गरिब घरपरिवार पहिचानसम्बन्धी स्थानीय सर्वेक्षण, सूचना व्यवस्थापन र नियमन
- गरिबी निवारण सम्बन्धी राष्ट्रिय, प्रादेशिक र स्थानीय संस्थासँग सम्पर्क, समन्वय र सहकार्य



- रोजगार तथा बेरोजगारको तथ्याङ्क सङ्कलन, प्रशाधन र सूचना प्रणालीको स्थापना
- स्थानीयस्तरमा रहेका विदेशी श्रमिकको लगत सङ्कलन तथा सूचना व्यवस्थापन
- पहिचान भएका गरिब घरपरिवार एवं लक्षित समूह सम्बन्धी स्थानीय योजना, कार्यक्रम, स्रोत परिचालन र व्यवस्थापन
- संघीय र प्रदेश कानून बमोजिम स्थानीय तहमा सुकम्बासीको पहिचान र अभिलेख व्यवस्थापन
- सुकम्बासी सम्बन्धी जीविकोपार्जन र बसोबास व्यवस्थापन
- रोजगारीका अवसर सिर्जना सम्बन्धी कार्य र अन्य तोकिएका कार्य

#### **(ट.ट) महिला, बालबालिका तथा समाज कल्याण ईकाइ**

##### **क) लैगिक समानता**

- महिला हक सम्बन्धी नीति, योजना कार्यान्वयन, समन्वय र नियमन
- महिलाको आर्थिक, सामाजिक, राजनीतिक सशक्तिकरण, क्षमता विकास
- लैगिक हिंसा निवारणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक, संरक्षणात्मक उपाय र पुनःस्थापना
- लैगिक उत्तरदायी बजेट र अन्य तोकिएका कार्य

##### **ख) बालबालिका, किशोर किशोरी तथा युवा**

- बालबालिकाको हकहीत संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- बालबालिकाको हकहीत संरक्षण
- बालमैत्री शासकीय प्रवन्ध, बाल क्लब, बाल संरक्षण समिति तथा बाल सञ्जाल
- बालबालिकाको हकहीत संरक्षण सम्बन्धमा संघ, प्रदेश तथा अन्य निकायसँग सम्पर्क, समन्वय तथा सहकार्य,
- बालबालिका परिवार सहयोग
- बैकल्पिक स्याहार पद्धतिको कार्यान्वयन
- बाल न्याय
- बाल गृह, पुनःस्थापना केन्द्र, शिशु स्याहार केन्द्र र बाल विकास केन्द्र व्यवस्थापन
- असहाय बालबालिकाका, सडक बालबालिका व्यवस्थापन
- बाल हिंसा नियन्त्रण
- बालसुधार तथा पुनःस्थापना केन्द्र स्थापना, संचालन अनुमती र नियमन
- आपत्कालीन बाल उद्धार कोष स्थापना र व्यवस्थापन
- युवा जागरण, सशक्तिकरण र परिचालन
- युवा सीप, उद्यमशिलता तथा नेतृत्व विकास, क्षमता विकास, तालिम संचालन र गोछि आयोजना र अन्य तोकिएका कार्य

##### **ग) अपांगता भएका व्यक्ति तथा जेष्ठ नागरिक**



- जेष्ठ नागरिकको लगत, परिचयपत्र, सम्बान्ध स्वास्थ्य सुविधा, सामाजिक सुरक्षा सम्बन्धी कार्य
- जेष्ठ नागरिक क्लब/मन्दि, दिवा सेवा केन्द्र, भेटघाटस्थल, आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन
- सङ्घ तथा प्रदेशसँगको समन्वयमा अपाङ्गता पुनःस्थापना केन्द्र तथा असत्त स्याहार केन्द्रको सञ्चालन र व्यवस्थापन
- अपाङ्गता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण
- अपाङ्गता भएका व्यक्तिमैत्री पूर्वाधार निर्माण तथा सञ्चालन, नियमन
- अपाङ्गता भएका व्यक्ति र असत्तहरूको व्यवस्थापन सम्बन्धी अन्य कार्य ।
- एकल महिला, अनाथ बालवालिका सम्बन्धी आवश्यक कार्य र अन्य तोकिएका कार्य

#### ट.५) अन्य कार्यहरू

(क) बजार अनुगमन, गुणस्तर, नापतौल, खाद्य सुरक्षा र उपभोक्ता हित संरक्षण

- स्थानीय व्यापार, वाणिज्य, वस्तुको माग, आपूर्ति व्यबस्थापन तथा अनुगमन, नियमन
- बजार तथा हाट बजार व्यवस्थापन,
- उपभोक्ता अधिकार तथा हित सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन
- स्थानीय वस्तुहरूको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र अनुगमन
- स्थानीय व्यापार र वाणिज्य सम्बन्धी पूर्वाधार निर्माण,
- स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन,
- उपभोक्ता सचेतना, लक्षित उपभोक्ताको लगत व्यवस्थापन र स्थानीय वस्तु तथा सेवाको गुणस्तर परीक्षण,
- खाद्य पदार्थको गुणस्तर नियन्त्रण,
- खानेपानीको गुणस्तर नियन्त्रण, सरसफाई कार्यक्रम संचालन,
- होटल, लज, रेस्टुरा होमस्टे संचालन, व्यवस्थापन, अनुगमन, नियमन
- स्थानीय व्यापार प्रवर्द्धन सहजीकरण र नियमन,
- स्थानीय बौद्धिक सम्पत्तिको संरक्षण, प्रवर्द्धन र अभिलेखाङ्गन र अन्य तोकिएका कार्य।

### ५ .आन्तरिक लेखापरीक्षण शाखा

#### मुख्य कार्यविवरण

- आर्थिक प्रशासन शाखालाई आवश्यक सहयोग, सुभाव प्रदान
- आर्थिक प्रशासन व्यस्थापनमा नितिगत सुभाव, सहयोग र सल्लाह प्रदान
- आन्तरिक तथा पूर्व लेखापरीक्षण सम्बन्धी कार्य र प्रतिबेदन तयार
- लेखापरीक्षण विवरण (बेरुजूको लगत समेत)को अभिलेख व्यवस्थापन
- अन्तिम लेखापरीक्षण कार्यमा सहयोग, समन्वय र सहजीकरण
- लेखापालन सम्बन्धी क्षमता विकास कार्य, तालिम र सहजीकरण



- लेखापलन सम्बन्धी कार्यको सहयोग, सहजीकरण र समन्वय सम्बन्धी कार्य
- आर्थिक पारदर्शिता, मितव्ययीतता, औचित्यताको परिक्षण र प्रतिबेदन सम्बन्धी कार्य
- बेरुजु फ्रैंट सम्बन्धी कार्य र सो कार्यमा आर्थिक प्रशासन शाखालाई सहयोग र समन्वय
- बेरुजु अभिलेख व्यवस्थापन
- कार्यालयलाई आर्थिक प्रशासन सम्बन्धी नितिगत व्यवस्थामा गाउँपालिकालाई सहयोग
- बार्षिक र चौमासिक आन्तरिक लेखापरिक्षण प्रतिबेदनको तयार, सहयोग र समन्वय
- तोकिएका अन्य कार्यहरु

## **१०) सूचना प्रविधि शाखा**

### **मुख्य कार्यविवरण**

#### **(क) सूचना तथा सञ्चार प्रविधि विकास तथा विस्तार र एफ.एम. सञ्चालन**

- आभ्नो क्षेत्रभित्र इन्टरनेट सेवा, टेलिसेन्टर, केबुल तथा तारविहीन टेलिभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन
- एक सय वाटसम्मको एफ. एम. रेडियो सञ्चालन अनुमति, नवीकरण र नियमन
- आभ्नो क्षेत्रभित्र पत्रपत्रिकाको प्रकाशन अनुमति, अभिलेख तथा नियमन
- अभिलेख व्यवस्थापनमा नवीनतम सूचना प्रविधिको प्रयोग
- सूचना तथा सञ्चार प्रविधिमा सर्वसाधारण जनताको सहज र सरल पहुँच तथा सूचना प्रविधिको विकास र विस्तार सम्बन्धी कार्यक्रम तर्जुमा र कार्यान्वयन
- बैज्ञानिक अध्ययन, अनुसन्धान र प्रविधि विकासमा लगानी
- सूचना तथा सञ्चार प्रविधिमा आधारित तथ्याङ्क व्यवस्थापन ।
- बिधुतिय शासन सम्बन्धी नीति, कानून, योजना कार्यक्रम तथा प्रणालीको विकास, प्रवर्द्धन एवं समन्वय सम्बन्धी कार्य
- भौगोलिक सूचना प्रणाली सम्बन्धी कार्य
- सूचना प्रविधि र विकास सम्बन्धी अन्य कार्य
- भौगोलिक नक्सा प्रकाशन

#### **(ख) तथ्याङ्क व्यवस्थापन**

- तथ्याङ्क संकलन, व्यवस्थापन तथा प्रयोग सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन
- स्थानीय तथ्याङ्क संकलन, प्रशोधन, अभिलेखिकरण तथा वितरण र व्यवस्थापन
- आधारभूत तथ्याङ्क संकलन र व्यवस्थापन : जनसांख्यिक, प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्बाधार, रोजगारीको अवस्था, कूल ग्राहस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, मानव विकास सूचकाङ्क, राजश्व तथा आयव्यय समेतको तथ्याङ्क सङ्कलन र प्रशोधन गरी सूचना प्रणालीमा आवद्धता र पार्श्व चित्र तथा श्रोत नक्साको अद्यावधिक एवं अभिलेख



- बेरोजगारको तथ्यांक संकलन
- स्थानीय व्यापार, व्यवसायको तथ्याङ्क प्रणाली र अध्ययन अनुसन्धान
- सामाजिक सुरक्षा सम्बन्धी स्थानीय तथ्याङ्क र सूचना व्यवस्थापन
- सम्पन्न भएका तथा चालू योजनाको विवरण
- बिषयक्षेत्रगत सूचना, तथ्यांकको संकलन, अभिलेख
- बिभिन्न पुस्तक, पत्रिका, प्रोफाईल, योजना दस्तावेज, ऐन नियम तथा कानून कार्यविधिहरूको प्रकाशनमा सहयोग र समन्वय
- प्रदेश तथा संघसँग तथ्यांक एवं सूचना आदानप्रदान र समन्वय
- सम्भाव्य प्राकृतिक श्रोत तथा साधनको अभिलेख (प्रोफाईल) व्यबस्थापन
- गाउँपालिका भित्रको तथ्यांक संकलन व्यबस्थापन, अद्यावधिक सम्बन्धी सम्पुर्ण कार्य ।
- अन्य तोकिए बमोजिमका कार्यहरू ।

## ११. बडा सचिवहरूको कार्यविवरण

### मुख्य कार्यविवरण

#### १. बडा समितिबाट सम्पादन हुने निम्न कार्यहरूमा सहयोग, समन्वय र सहजीकरण गर्ने कार्यहरू

##### (क) बडास्तरीय तथ्याङ्क संकलन तथा अद्यावधिक गर्ने कार्यहरू:

- आभ्यन्तरीन वडा भित्रको बस्तुगत विवरण (नदीनाला, जैविक विविधता, खनिज पदार्थ, जनसंख्याको बनोट, आर्थिक अवस्था, उद्योगधन्दा, शिक्षा तथा स्वास्थ्य सम्बन्धी विवरण आदि) तयार गर्ने, अद्यावधिक गर्दै लैजाने,
- निजी घर तथा घर परिवारको लगत राख्ने,
- ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक तथा धार्मिक महत्वका सम्पदा, प्राचीन स्मारक, सार्वजनिक तथा सामुदायिक भवन, सार्वजनिक, ऐलानी, पर्टी जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने,
- खुला क्षेत्र, चोक, घाट, पाटी, पौवा, सत्तल, धर्मशाला, मठ, मन्दिर, गुम्बा, मस्जिद, देवस्थल, मदरसा, पर्टी जग्गा, डाँडापाखा, चरनक्षेत्र, पानीको मूल, पोखरी, तलाउ, इनार, कुवा, धारा, हुँगेधारा, गुठीधर, बाटो, सडक, पुल पुलेसा, कुलो नहर, पानी घट्ट, मिलको तथ्याङ्क सङ्कलन गरी अद्यावधिक लगत राख्ने, संरक्षण गर्ने र खण्डीकृत तथ्याङ्क र सूचना सहितको वडाको पाश्वर्व चित्र तयार तथा अद्यावधिक गर्ने ।

##### (ख) वडाका विकास निर्माणका योजना तर्जुमा, कार्यालय, अनुगमन तथा आवधिक प्रगति समीक्षा गर्ने कार्यहरू

- सहभागीतामूलक योजना तर्जुमा प्रणाली अनुसार बस्ती वा टोलस्तरबाट योजना तर्जुमा प्रक्रिया अवलम्बन गरी बस्ती तथा टोलस्तरीय योजनाको माग सङ्कलन, प्राथमिकीकरण तथा छनौट गर्ने,
- टोल विकास संस्थाको गठन र परिचालन तथा वडाभित्र सञ्चालन हुने योजनाहरूका लागि उपभोक्ता समितिको गठन तथा सोको अनुगमन गर्ने,
- वडाभित्रका योजना तथा भौतिक पूर्वाधारको संरक्षण, मर्मत सम्भार, रेखदेख तथा व्यवस्थापन गर्ने,

##### (ग) वडाका विकास निर्माणका कार्यहरू गर्ने:



- बालउद्यानको व्यवस्था गर्ने,
- अनौपचारिक शिक्षा कार्यक्रम तथा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने,
- पुस्तकालय, वाचनालय, सामुदायिक सिकाई केन्द्रबालकलव तथा बालसञ्जालको सञ्चालन र व्यवस्थापन गर्ने,
- वडा तहको स्वास्थ्य केन्द्र तथा उप केन्द्रको व्यवस्थापन गर्ने,
- बालबालिकाहरूलाई बि.सि.जि., पोलियो, भिटामिनको व्यवस्था गर्ने,
- पोषण कार्यक्रमको सञ्चालन गर्ने,
- वडा तहमा स्वास्थ्य जनचेतना विकास तथा स्वास्थ्य सूचना कार्यक्रमको सञ्चालन गर्ने,
- शहरी तथा ग्रामीण स्वास्थ्य क्लिनिकको सञ्चालन गर्ने, गराउने,
- सार्वजनिक शौचालय तथा स्नान गृहको निर्माण र व्यवस्थापन गर्ने, गराउने,
- वडास्तरीय सामुदायिक धाराको प्रबन्ध, कुवा, इनार तथा पोखरीको निर्माण, संरक्षण र गुणस्तर नियमन गर्ने,
- घरबाट निकास हुने फोहरमैलाको सङ्कलन र व्यवस्थापन, चोक तथा गल्लीहरूको सरसफाई, ढल निकास, मरेका जनावरको व्यवस्थापन, सतही पानीको निकास तथा पानीको स्रोत संरक्षण गर्ने, गराउने,
- कृषि तथा फलफूल नरसरीको स्थापना, समन्वय र प्रवर्द्धन तथा वडास्तरीय अगुवा कृषक तालिमको अभिमुखीकरण गर्ने,
- कृषि मलको माग सङ्कलन गर्ने,
- कृषिमा लाग्ने रोगहरूको विवरण तयार गर्ने,
- पशुपांछी विकास तथा छाडा चौपायाको व्यवस्थापन,
- वडाभित्रको चरन क्षेत्र संरक्षण तथा व्यवस्थापन गर्ने,
- स्थानीय समुदायका चाडपर्व, भाषा संस्कृतिको विकासको लागि कला, नाटक, जनचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम गर्ने गराउने,
- स्थानीय मौलिकता भूलिक्ने सांस्कृतिक रीतिरीवाजलाई संरक्षण तथा प्रवर्द्धन गर्ने,
- वडाभित्र खेलकुद पूर्बाधारको विकास गर्ने,
- अन्तर विद्यालय तथा वालकलव मार्फत खेलकुद कार्यक्रमको सञ्चालन गर्ने गराउने,
- वडा क्षेत्रभित्रको वाटोघाटो चालू अवस्थामा राख्ने तथा राख्न सहयोग गर्ने,
- वडाभित्रका सडक अधिकारक्षेत्रमा अवरोध र अतिक्रमण गर्न नदिने,
- बाटोघाटोको वाढी, पहिरो पन्छाउने,
- घरेलु उद्योगको लगत सङ्कलन तथा सम्भाव्यता पहिचान गर्ने,
- वडाभित्र घरेलु उद्योगको प्रवर्द्धन गर्ने,
- प्रचलित कानून बमोजिम व्यक्तिगत घटना दर्ता, अद्यावधिक र सोको अभिलेख संरक्षण गर्ने,
- व्यक्तिगत घटना दर्ता सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्ने,
- सामाजिक सुरक्षा भत्ता वितरण तथा अभिलेख अद्यावधिक गर्ने,
- वडालाई बालमैत्री बनाउने, .
- वडाभित्र आर्थिक तथा सामाजिक रूपमा पछि परेका महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, अल्पसंख्यक, सीमान्तकृत समुदायको अभिलेख राखी सामाजिक र आर्थिक उत्थान सम्बन्धी काम गर्ने,
- विभिन्न समुदायका बीच सामाजिक सदभाव र सौहार्दता कायम गर्ने,
- बालविवाह, महिला विरुद्धको हिँसा, छुवाछ्छुत, दहेज तथा दाइजो, हलिया प्रथा, छाउपडी, कमलरी प्रथा, बालश्रम, मानव बेचविखन, निरक्षरता जस्ता सामाजिक कुरिती र अन्धविश्वासको अन्त्य गर्ने, गराउने,



- प्रचलित कानूनको अधीनमा रही मालपोति तथा भूमि कर, व्यवसाय कर, वहाल कर, विज्ञापन कर, सःशुल्क पार्किङ, नयाँ व्यवसाय दर्ता, सिफारिस दस्तुर, सवारी साधन कर, मनोरञ्जन करको लेखाजोखा र सङ्कलन गरी गाउँपालिकामा प्रतिवेदन सहित रकम बुझाउने,
- असत्त बिरामी भएको बेवारिस वा असहाय व्यक्तिलाई नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा पुर्याई औषधोपचार गराउने,
- असहाय वा बेवारिस व्यक्तिको मृत्यु भएमा निजको दाह संस्कारको व्यवस्था मिलाउने,
- सडक बालबालिकाको उद्धार र पुनर्सृष्टापना गर्ने, गराउने,
- वडाभित्रको सामुदायिक वन, वनजन्य सम्पदा र जैविक विविधताको संरक्षण र प्रवर्द्धन गर्ने,
- वडा, टोल, बस्तीस्तरमा हरियाली क्षेत्र विस्तार गर्ने गराउने,
- वडालाई वातावरणमैत्री बनाउने,
- प्राङ्गारिक कृषि, सुरक्षित मातृत्व, विद्यार्थी भर्ना, पूर्ण खोप, खुला दिशामुक्त सरसफाई, वातावरणमैत्री तथा बालमैत्री शासनजस्ता प्रवर्द्धनात्मक कार्यहरू गर्ने, गराउने ।

**(घ) कानून बमोजिमका नियमन कार्य गर्ने:**

- वडाभित्र सञ्चालित विकास योजना, आयोजना तथा संलग्न उपभोक्ता समितिहरूका कार्यको नियमन गर्ने,
- घर निर्माण गुणस्तर तथा भवन सहिता र मापदण्ड अनुसार भए नभएको अनुगमन गर्ने, सिकमी, डकमीलाई भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम दिने,
- खाद्याल, माछा, मासु, तरकारी, फलफूल, पेय पदार्थ तथा उपभोग्य सामग्रीको गुणस्तर र मूल्यसूची अनुगमन गरी उपभोक्ता हित संरक्षण गर्ने,
- वडाभित्रका उद्योग धन्दा र व्यवसायको प्रबढ्दन गरी लगत राख्ने,
- हाट बजारको व्यवस्थापन गर्ने, गराउने,
- विद्युत चुहावट तथा चोरी नियन्त्रण गर्ने ।
- नाता, नागरिकता आदिको सिफारिस तथा प्रमाणित गर्ने ।
- आफ्नो भौगोलिक क्षेत्र भित्रको निर्माण कार्य तथा अन्य सेवको प्रयोजनका लागि निर्माण सामग्री, ज्याला, भाडा, तथा महशूलको स्थानीय दररेट तोक्ने ।
- आफ्नो वडाभित्रका उपभोक्ता समिति, सहकारी संस्था, निजी क्षेत्र लगायतका सबै विकास सामेदारहरूसँग विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा सम्बन्ध गर्ने ।
- समय समयमा नेपाल कानूनले तोकेबमोजिम अन्य काम गर्ने ।

**(ड) अभिलेख व्यवस्थापन, सिफारिस तथा प्रमाणित गर्ने**

- पञ्जिकरण, नागरिकता तथा अभिलेख व्यवस्थापन
- वडा भित्रको व्यक्तिगत घटनाको स्थानीय तथ्याङ्क सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- संघीय कानून र मापदण्ड बमोजिम गाउँपालिकामा व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, बसाइ सराइ, सम्बन्ध विच्छेद र धर्मपुत्र र धर्मपुत्री) को दर्ता,
- आधुनिक प्रविधि अपनाई व्यक्तिगत घटनाको अभिलेख व्यवस्थापन र प्रतिवेदन,
- नेपाली नागरिकताको प्रमाणपत्रका लागि सिफारिस लगायतका महत्वपूर्ण अभिलेखको व्यवस्थापन,
- स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- स्थानीय स्तरको अभिलेख व्यवस्थापन ।

**च) वडा अध्यक्षले गर्ने निम्न सिफारिसमा सहयोग गर्ने**

- नाता प्रमाणित सम्बन्धी कार्य



- नागरिकता तथा नागरिकताको प्रतिलिपि लिङ्गका लागि सिफारिस सम्बन्धी कार्य
- बहाल करको लेखाजोखा सिफारिस सम्बन्धी कार्य
- कोठा खोल्न रोहबरमा बस्ने सम्बन्धी कार्य
- मोही लगत कटूको सिफारिस सम्बन्धी कार्य
- घरजग्गा करको लेखाजोखा सिफारिस सम्बन्धी कार्य
- जन्म मिति प्रमाणित सम्बन्धी कार्य
- व्यापार व्यवसाय बन्द भएको, सञ्चालन नभएको वा व्यापार व्यवसाय हुँदै नभएको सिफारिस सम्बन्धी कार्य
- मिलापत्रको कागज गराउने निवेदन दर्ता गर्न सिफारिस सम्बन्धी कार्य
- विवाह प्रमाणित तथा अविवाहित प्रमाणित सम्बन्धी कार्य
- निःशुल्क वा सशुल्क स्वास्थ्य उपचारको सिफारिस सम्बन्धी कार्य
- अड्डेजी माध्यममा सिफारिस तथा प्रमाणित सम्बन्धी कार्य
- घर पाताल प्रमाणित गर्ने सम्बन्धी कार्य
- व्यक्तिगत विवरण प्रमाणित सम्बन्धी कार्य
- पुर्जामा घर कायम गर्ने सिफारिस सम्बन्धी कार्य
- फरक, फरक नाम, थर, जन्म मिति तथा प्रमाणित दुवै नाम गरेको व्यक्ति एकै हो भन्ने सिफारीश सम्बन्धी कार्य
- नाम, थर, जन्म मिति संशोधनको सिफारिस सम्बन्धी कार्य
- जग्गा धनीपूर्जा हराएको सिफारिस सम्बन्धी कार्य
- कागज र मन्जुरीनामा प्रमाणित सम्बन्धी कार्य
- किताकाट गर्न सिफारिस सम्बन्धी कार्य
- संरक्षक प्रमाणित गर्ने तथा संस्थागत र व्यक्तिगत संरक्षक सिफारिस गर्ने सम्बन्धी कार्य
- जीवितसँगको नाता प्रमाणित सम्बन्धी कार्य
- हकवाला वा हकदार प्रमाणित गर्ने सम्बन्धी कार्य
- नामसारी गर्न सिफारिस सम्बन्धी कार्य
- जग्गाको हक सम्बन्धमा सिफारिस सम्बन्धी कार्य
- मृतकसँगको नाता प्रमाणित तथा सज्मिन् सिफारिस सम्बन्धी कार्य
- उद्योग ठाउँसारी गर्न सिफारिस सम्बन्धी कार्य
- जीवित रहेको सिफारिस सम्बन्धी कार्य
- पूर्व प्राथमिक विद्यालय खोल्ने सिफारिस र अनुमति दिने सम्बन्धी कार्य
- जग्गा मूल्याङ्कन सिफारिस प्रमाणित सम्बन्धी कार्य
- विद्यालयको कक्षा थप गर्न सिफारिस सम्बन्धी कार्य
- पालन पोषणको लागि सिफारिस सम्बन्धी कार्य
- वैवाहिक अङ्गिकृत नागरिकता सिफारिस सम्बन्धी कार्य
- आर्थिक अवस्था कमजोर वा बिपन्नता प्रमाणित गर्न वा आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित सम्बन्धी कार्य
- विद्यालय ठाउँ सारी गर्न सिफारिस सम्बन्धी कार्य
- धारा तथा विद्युत जडानको लागि सिफारिस सम्बन्धी कार्य
- प्रचलित कानून अनुसार प्रत्यायोजित अधिकार बमोजिमको अन्य सिफारिस वा प्रमाणित सम्बन्धी कार्य

## २. अन्य कार्यहरू

- वडा अध्यक्षको निर्देशन अनुसार वडा समितिको बैठक बोलाउने र सहभागी हुने ।



- बार्षिक कार्यक्रम तथा बजेट तयार गरी बैठकमा पेश गर्ने सहजीकरण गर्ने।
- वडा समिति, गाउँसभा र गाउँ कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने गराउने कार्यमा सहयोग र समन्वय गर्ने।
- वडा कार्यालयको दैनिक प्रशासनिक कार्यको सामान्य रेखदेख, निर्देशन र नियन्त्रण गर्ने।
- वडा अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत तथा कार्यालयले तोकिएका अन्य कार्यहरु गर्ने।

#### ८. आर्थिक वर्ष ०८१/०८२ को तेस्रो त्रैमासिक सम्मको आय-ब्यय विवरण ।

##### क) आय विवरण

आय				
शीर्षक	प्रस्तावित आय	वास्तविक आय	आम्दानी(%)	मौज्दाता
संघीय सरकार	२६,३३,९५,०००.००	१६,६१,४६,७७९.००	६३.०८	९,७२,४८,२२१.००
१३३११ समानिकरण अनुदान	८,२६,००,०००.००	५,८७,१२,०८०.००	७१.०८	२,३८,८७,९२०.००
१३३१२ शास्तर्त अनुदान चालु	१६,२३,९५,०००.००	९,९१,५१,६९९.००	६१.०६	६,३२,४३,३०१.००
१३३१३ शास्तर्त अनुदान पुँजीगत	८४,००,०००.००	४९,८३,०००.००	५९.३२	३४,१७,०००.००
१३३१७ समपुरक अनुदान पुँजीगत	१,००,००,०००.००	३३,००,०००.००	३३	६७,००,०००.००
प्रदेश सरकार	२,१६,३०,०००.००	१,४७,४६,५००.००	६८.१८	६८,८३,५००.००
१३३११ समानिकरण अनुदान	५२,३०,०००.००	३९,२२,५००.००	७५	९३,०७,५००.००
१३३१२ शास्तर्त अनुदान चालु	४,००,०००.००	२,६४,०००.००	६६	१,३६,०००.००
१३३१३ शास्तर्त अनुदान पुँजीगत	७०,००,०००.००	४६,२०,०००.००	६६	२३,८०,०००.००
१३३१४ विषेश अनुदान चालु	२०,००,०००.००	१३,२०,०००.००	६६	६,८०,०००.००
१३३१७ समपुरक अनुदान पुँजीगत	७०,००,०००.००	४६,२०,०००.००	६६	२३,८०,०००.००



<b>राजस्व बाडफाड</b>	९,९९,४९,०००.००	५,९२,३०,३७१.३६	५९.२६	४,०७,१८,६२८.६४
११३१५ घरजगा रजिष्ट्रेशन दस्तुर	१४,५०,०००.००	०	०	१४,५०,०००.००
११४११ बाँडफाँड भई प्राप्त हुने मूल्य अभिवृद्धि कर	६,७०,४७,४५०.००	३,८८,२०,४८९.११	५७.९	२,८२,२६,९६८.८९
११४२१ बाँडफाँड भई प्राप्त हुने अन्तःशुल्क	२,४३,५२,५५०.००	१,७३,७९,९८४.९९	७१.३७	६९,७२,५६५.०९
११४५६ बाँडफाँटबाट प्राप्त हुने सवारी साधन कर	४०,९९,०००.००	३०,९९,८७५.०३	७३.६७	१०,७९,१२४.९७
११४७२ बाँडफाँडबाट प्राप्त हुने विज्ञापन कर	५०,०००.००	०	०	५०,०००.००
१४१५३ बाँडफाँड भई प्राप्त वन रोयलटी	५,५०,०००.००	१०,०३०.२३	१.८२	५,३९,९६९.७७
१४१५७ बाँडफाँड भई प्राप्त दहत्तर बहत्तरको विक्रिबाट प्राप्त हुने आय	२४,००,०००.००	०	०	२४,००,०००.००
<b>अन्तरिक श्रोत</b>	<b>२,४८,३३,८२८.८४</b>	<b>२,१८,१०,९२८.९२</b>	<b>८७.८३</b>	<b>३०,२२,९००.७२</b>
११३१३ सम्पत्ति कर	११,५०,०००.००	५,७२,९७९.३१	४९.८२	५,७७,०२०.६९
११३१४ भुमिकर/मालपोत	१२,००,०००.००	१७,५७,१९१.७०	१४६.४३	(५,५७,१९१.७०)
११४५१ सवारी साधन कर (साना सवारी)	२०,०००.००	०	०	२०,०००.००
११४५२ पुरुर्धार सेवाको उपयोगमा लाने कर	२०,०००.००	०	०	२०,०००.००
११६११ व्यवसायले भुक्तानी गर्ने	३,००,०००.००	१३,५००.००	४.५	२,८६,५००.००
११६३२ अखेटोपहारमा लाने कर	५०,०००.००	०	०	५०,०००.००



११६९१ अन्य कर	४०,०००.००	५,०००.००	१२.५	३५,०००.००
१४२११ कृषि उत्पादनको बिक्रीबाट प्राप्त रकम	६,५०,०००.००	१,७५,३५५.००	२६.९८	४,७४,६४५.००
१४२१९ अन्य सेवा शुल्क तथा बिक्री	५०,०००.००	२,०४,२५०.००	४०८.५	(१,५४,२५०.००)
१४२२१ न्यायिक दस्तूर	२०,०००.००	२,४५०.००	१२.२५	१७,५५०.००
१४२२३ शिक्षा क्षेत्रको आमदानी	२०,०००.००	३,०००.००	१५	१७,०००.००
१४२२४ परीक्षा शुल्क	१०,०००.००	०	०	१०,०००.००
१४२२९ अन्य प्रशासनिक सेवा शुल्क	२,५०,०००.००	१,८०,५४०.००	७२.२२	६९,४६०.००
१४२४२ नक्सापास दस्तूर	१,५०,०००.००	५६,२३०.२७	३७.४९	९३,७६९.७३
१४२४३ सिफारिश दस्तूर	१२,००,०००.००	५,५१,९७५.००	४६	६,४८,०२५.००
१४२४४ व्यक्तिगत घटना दर्ता दस्तूर	४,५०,०००.००	२,५४,८००.००	५६.६२	१,९५,२००.००
१४२४५ नाता प्रमाणित दस्तूर	२,००,०००.००	१,०५,९५०.००	५२.९८	९४,०५०.००
१४२४९ अन्य दस्तूर	४,५०,०००.००	२,८९,५५०.००	६४.३४	१,६०,४५०.००
१४२५३ व्यावसाय रजिष्ट्रेशन दस्तूर	१,००,०००.००	३००.	०.३	९९,७००.००
१४२६५ अन्य क्षेत्रको आय	६,८०,०००.००	०	०	६,८०,०००.००
१४३१२ प्रशासनिक दण्ड, जरिवाना र जफत	४,५०,०००.००	७२,२३०.००	१६.०५	३,७७,७७०.००
१४५२९ अन्य राजस्व	१०,०००.००	९०,०००.००	९००	-८०,०००.००
१४६११ व्यवसाय कर	१०,००,०००.००	४,८४,६३३.००	४८.४६	५,१५,३६७.००



१५१११ बेरुजू	२,००,०००.००	८,२७,१६५.००	४१३.५८	(६,२७,१६५.००)
३२१२२ बैंक मौज्दात	१,६१,६३,८२८.८४	१,६१,६३,८२८.८४	१००	०
जम्मा	४०,९८,०७,८२८.८४	२६,१९,३४,५७८.४८	६३.९१	१४,७८,७३,२५०.३६

### ख) व्यय

शीर्षक	बार्षिक बजेट	खर्च	खर्च(%)	मौज्दात
चालु	३१,७१,६८,०४४.२८	१७,७७,८४,७५३.३६	५६.०५	१३,९३,८३,२९०.९२
२११११ पारिश्रमिक कर्मचारी	११,१०,२३,३००.००	८,१२,४४,०११.३६	७३.१८	२,९७,७९,२८८.६४
२११२१ पोशाक	१६,४८,०००.००	७,३०,०००.००	४४.३	९,१८,०००.००
२११२३ औषधीउपचार खर्च	३,५०,०००.००	०	०	३,५०,०००.००
२११३१ स्थानीय भत्ता	१५,४२,०००.००	४,५१,२६८.००	२९.२७	१०,९०,७३२.००
२११३२ महंगी भत्ता	७,००,०००.००	३,३८,७८०.००	४८.४	३,६१,२२०.००
२११३४ कर्मचारीको बैठक भत्ता	१०,३२,७००.००	२,३८,०००.००	२३.०५	७,९४,७००.००
२११३५ कर्मचारी प्रोत्साहन तथा पुरस्कार	५,५०,०००.००	०	०	५,५०,०००.००
२११३९ अन्य भत्ता	२७,२०,०००.००	७,१०,५००.००	२६.१२	२०,०९,५००.००
२११४१ पदाधिकारी बैठक भत्ता	२०,००,०००.००	१,५३,०००.००	७.६५	१८,४७,०००.००
२११४२ पदाधिकारीअन्य सुविधा	७५,५०,०००.००	५४,६५,५००.००	७२.३९	२०,८४,५००.००



२१२१२ कर्मचारीको योगदानमा आधारित निवृत्तभरण तथा उपदान कोष खर्च	६,५०,०००.००	०	०	६,५०,०००.००
२१२१४ कर्मचारी कल्याण कोष	१०,००,०००.००	०	०	१०,००,०००.००
२२१११ पानी तथा बिजुली	१०,७२,०००.००	५,८१,५८७.०८	५४.२५	४,९०,४१२.९२
२२११२ संचार महसुल	११,०८,०००.००	३,७४,७४२.००	३३.८२	७,३३,२५८.००
२२२१२ इन्धन (कार्यालय प्रयोजन)	२३,४०,०००.००	१२,८४,१८८.००	५४.८८	१०,५५,८१२.००
२२२१३ सवारी साधन मर्मत खर्च	२५,२४,०००.००	१२,९२,१५३.९०	५१.९९	१२,३१,८४६.१०
२२२१४ बिमा तथा नवीकरण खर्च	१२,३०,०००.००	८,८५,४३१.५२	७१.९८	३,४४,५६८.४८
२२२२१ मेशिनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्च	११,२६,०००.००	५,८५,८९८.००	५२.०३	५,४०,१०२.००
२२३११ मसलन्द तथा कार्यालय सामग्री	३१,५०,०००.००	२०,६०,६८७.५०	६५.४२	१०,८९,३१२.५०
२२३१३ पुस्तक तथा सामग्री खर्च	६३,८०,०००.००	४१,४५०.००	०.६५	६३,३८,५५०.००
२२३१४ इन्धन - अन्य प्रयोजन	१,५०,०००.००	३,९३०.००	२.६२	१,४६,०७०.००
२२३१५ पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन खर्च	२३,५०,०००.००	१९,४३,२४३.००	८२.६९	४,०६,७५७.००
२२३१९ अन्य कार्यालय संचालन खर्च	५,००,०००.००	१,९५,२३३.००	३९.०४	३,०४,७६७.००
२४४११ सेवा र परामर्श खर्च	१६,५०,०००.००	४,९६,६३५.००	३०.१	११,५३,३६५.००



૨૨૪૧૨ સૂચના પ્રણાલી તથા સફ્ટવેર સંચાલન ખર્ચ	૭,૫૦,૦૦૦.૦૦	૫૨,૨૦૬.૦૦	૬.૯૬	૬,૯૭,૭૯૪.૦૦
૨૨૪૧૩ કરાર સેવા શુલ્ક	૨,૪૩,૬૬,૦૦૦.૦૦	૨,૦૪,૯૫,૧૨૩.૦૦	૮૪.૧૧	૩૮,૭૦,૮૭૭.૦૦
૨૨૪૧૯ અન્ય સેવા શુલ્ક	૩,૪૪,૧૪,૦૦૦.૦૦	૨,૦૨,૨૪,૧૫૦.૦૦	૫૮.૭૭	૧,૪૧,૮૧,૮૫૦.૦૦
૨૨૫૧૧ કર્મચારી તાલિમ ખર્ચ	૧૩,૫૦,૦૦૦.૦૦	૫,૩૬,૯૧૪.૦૦	૩૯.૭૭	૮,૧૩,૦૮૬.૦૦
૨૨૫૧૨ સીપ વિકાસ તથા જનચેતના તાલિમ તથા ગોષ્ઠી સમ્બન્ધી ખર્ચ	૨૨,૬૦,૦૦૦.૦૦	૪,૬૭,૦૯૫.૦૦	૨૦.૬૭	૧૭,૧૨,૯૦૫.૦૦
૨૨૫૨૧ ઉત્પાદન સામગ્રી / સેવા ખર્ચ	૨૯,૫૦,૦૦૦.૦૦	૩,૩૨,૭૦૪.૦૦	૧૧.૨૮	૨૬,૧૭,૨૯૬.૦૦
૨૨૫૨૨ કાર્યક્રમ ખર્ચ	૬,૦૫,૧૬,૦૪૪.૨૮	૧,૮૩,૦૯,૫૩૩.૦૦	૩૦.૨૬	૪,૨૨,૦૬,૫૧૧.૨૮
૨૨૫૨૯ વિવિધ કાર્યક્રમ ખર્ચ	૭,૫૦,૦૦૦.૦૦	૧,૪૫,૯૨૮.૦૦	૧૯.૪૬	૬,૦૪,૦૭૨.૦૦
૨૨૬૧૧ અનુગમન, મૂલ્યાંકન ખર્ચ	૧૮,૦૦,૦૦૦.૦૦	૨,૮૪,૦૦૦.૦૦	૧૫.૭૮	૧૫,૧૬,૦૦૦.૦૦
૨૨૬૧૨ ભ્રમણ ખર્ચ	૨૮,૩૦,૦૦૦.૦૦	૧૮,૧૭,૬૩૫.૦૦	૬૭.૦૫	૧,૩૨,૩૬૫.૦૦
૨૨૬૧૯ અન્ય ભ્રમણ ખર્ચ	૧,૫૦,૦૦૦.૦૦	૨૬,૧૦૦.૦૦	૧૭.૩૯	૧,૨૩,૯૦૦.૦૦
૨૨૭૧૧ વિવિધ ખર્ચ	૨૯,૩૪,૦૦૦.૦૦	૧૧,૫૦,૧૭૬.૦૦	૩૯.૨	૧૭,૮૩,૮૨૪.૦૦
૨૨૭૨૧ સભા સંચાલન ખર્ચ	૩,૫૦,૦૦૦.૦૦	૮૪,૪૪૦.૦૦	૨૪.૧૩	૨,૬૫,૫૬૦.૦૦
૨૫૩૧૧ શૈક્ષિક સંસ્થાહરૂલાઈ સહાયતા	૧,૭૨,૫૭,૦૦૦.૦૦	૧,૦૮,૩૩,૬૭૧.૦૦	૬૨.૭૮	૬૪,૨૩,૩૨૯.૦૦



२५३१५ अन्य संस्था सहायता	३,००,०००.००	५५,०००.००	१८.३२	२,४५,०००.००
२६४१३ अन्य संस्थालाई सःशर्त चालु अनुदान	१,४०,०००.००	०	०	१,४०,०००.००
२७११२ अन्य सामाजिक सुरक्षा	९,००,०००.००	७,७३,५००.००	८५.९४	१,२६,५००.००
२७२११ छात्रवृत्ति	१४,२३,०००.००	०	०	१४,२३,०००.००
२७२१२ उद्धार, राहत तथा पुनर्स्थापना खर्च	१५,००,०००.००	०	०	१५,००,०००.००
२७२१३ औषधीखरिद खर्च	२९,३२,०००.००	१३,५९,८२०.००	४६.३८	१५,७२,१६०.००
२८१४२ घरभाडा	१३,५०,०००.००	७,७१,१२०.००	५७.१२	५,७८,८८०.००
२८१४३ सवारी साधन तथा मेशिनर औजार भाडा	१४,५०,०००.००	९,०९,४००.००	६२.७२	५,४०,६००.००
२८१४९ अन्य भाडा	१,५०,०००.००	०	०	१,५०,०००.००
पूँजीगत	९,२६,३९,७८४.५६	२,७०,५९,३०९.९९	२९.२१	६,५५,८०,४८२.५७
३११११ आवासीय भवन निर्माण/खरिद	१०,३५,०००.००	०	०	१०,३५,०००.००
३१११२ गैर आवासीय भवन निर्माण/खरिद	६४,५०,०००.००	१९,४४,०००.००	३०.१४	४५,०६,०००.००
३१११३ निर्मित भवनको संरचनात्मक सुधार खर्च	१७,००,०००.००	०	०	१७,००,०००.००
३११२२ मेशिनरी तथा औजार	२१,८५,०००.००	१५,५७,१३७.००	७१.२६	६,२७,८६३.००
३११२३ फर्निचर तथा फिक्चर्से	२१,५०,०००.००	१९,४८,५३७.००	९०.६३	२,०१,४६३.००
३११५१ सडक तथा पूल निर्माण	४,४७,८९,९६९.००	८९,९२,२९६.००	१९.८९	३,५८,६९,७५३.००



३११५३ विद्युत संरचना निर्माण	२,३१,०००.००	२,२४,०००.००	९६.९७	७,०००.००
३११५४ तटबन्ध तथा बाँधनिर्माण	३,००,०००.००	०	०	३,००,०००.००
३११५५ सिंचाई संरचना निर्माण	५४,६०,०००.००	३,९३,१८७.००	७.२	५०,६६,८१३.००
३११५६ खानेपानी संरचना निर्माण	३०,३४,०००.००	५,१६,८६६.००	१७.०४	२५,१७,१३४.००
३११५७ वन तथा वातावरण संरक्षण	७०,००,०००.००	१७,७०,२४८.००	२५.२९	५२,२९,७५२.००
३११५८ सरसफाई संरचना निर्माण	५,७५,०००.००	२,२४,३००.००	३९.०१	३,५०,७००.००
३११५९ अन्य सार्वजनिक निर्माण	१,६४,३७,८१५.५६	९५,६८,८१०.९९	५८.२१	६८,६९,००४.५७
३११७२ पूँजीगत अनुसन्धान तथा परामर्श	१२,००,०००.००	०	०	१२,००,०००.००
३१५११ भैपरी आउने पूँजीगत	१,००,०००.००	०	०	१,००,०००.००
जम्मा	४०,९८,०७,८२८.८४	२०,४८,४४,०५५.३५	४९.९८	२०,४९,६३,७७३.४९

## ९. आर्थिक वर्ष २०८१/८२ को हाल सम्मको क्षेत्रगत बजेट खर्च विवरण ।

रु. हजारमा

क्षेत्र/उप क्षेत्र	विनियोजन	खर्च	खर्च (%)	मौजदात
आर्थिक विकास	३,४७,५४,०००.००	७०,०५,९१३.००	२०.९६	२,७७,४८,८८७.००
कृषि	१,३७,०४,०००.००	३४,१०,४३४.००	२४.८९	१,०२,९३,५६६.००
उद्योग	२०,४०,०००.००	४,४१,८७८.००	२१.६६	१५,९८,९२२.००
पर्यटन	७८,००,०००.००	१८,५८,९१९.००	२३.८३	५९,४१,०८१.००



जलश्रोत तथा सिंचाई	६०,१०,०००.००	३,१३,७८७.००	६.५४	५६,१६,८१३.००
बन	१,५०,०००.००	१,४४,०००.००	९६	६,०००.००
पशुपन्छी विकास	५०,५०,०००.००	७,५६,६९५.००	१४.९८	४२,९३,३०५.००
<b>सामाजिक विकास</b>	<b>२१,३३,२८,७००.००</b>	<b>१२,५२,०६,०८९.१६</b>	<b>५८.६९</b>	<b>८,८१,२२,६१०.८४</b>
शिक्षा	१६,३२,९७,७००.००	१०,२६,०५,४९५.००	६२.८३	६,०६,९२,२०५.००
स्वास्थ्य	२,९०,१६,०००.००	१,६२,५६,६०८.१६	५६.०३	१,२७,५९,३९१.८४
खानेपानी तथा सरसफाई	३६,८९,०००.००	६,९४,३२३.००	१८.८२	२९,९४,६७७.००
भाषा तथा संस्कृति	१५,७०,०००.००	२,७५,९०२.००	१७.५७	१२,९४,०९८.००
लैंगिक समानता तथा सामाजिक समावेशीकरण	३४,२०,०००.००	१०,००,५९५.००	२९.२६	२४,१९,४०५.००
युवा तथा खेलकुद	३६,१७,०००.००	१७,६३,६६६.००	४८.७६	१८,५३,३३४.००
सामाजिक सुरक्षा तथा संरक्षण	८७,१९,०००.००	२६,०९,५००.००	२९.९३	६१,०९,५००.००
<b>पूर्वाधार विकास</b>	<b>४,९९,५२,९६९.००</b>	<b>१,९०,४७,५४५.००</b>	<b>२२.१२</b>	<b>३,८९,०५,४२४.००</b>
यातयात पूर्वाधार	४,९५,२१,९६९.००	१,०८,२३,५४५.००	२१.८६	३,८६,९८,४२४.००
भवन, आवास तथा सहरी विकास	१,७५,०००.००	०.००	०	१,७५,०००.००
उर्जा	२,५६,०००.००	२,२४,०००.००	८७.५	३२,०००.००
<b>सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र</b>	<b>२,४२,६७,८१५.५६</b>	<b>१,००,५६,२७३.९९</b>	<b>४१.४४</b>	<b>१,४२,११,५४१.५७</b>
बन	३५,००,०००.००	२,९१,९९९.००	८.३४	३२,०८,००९.००
वातावरण तथा जलवायु	२,५०,०००.००	०.००	०	२,५०,०००.००
विपद व्यवस्थापन	१५,५०,०००.००	०.००	०	१५,५०,०००.००
मानब संशाधन विकास	८,५०,०००.००	७८,९२०.००	९.२७	७,७१,०८०.००
कानून तथा न्याय	१०,००,०००.००	४,३२,४६०.००	४३.२५	५,६७,५४०.००
शासन प्रणाली	८,३०,०००.००	५५,०००.००	६.६३	७,७५,०००.००
गरिबी निवारण	२,००,०००.००	५०,७००.००	२५.३५	१,४९,३००.००
श्रम तथा रोजगारी	८४,५२,०००.००	१५,४४,७३०.००	१८.२८	६९,०७,२७०.००
योजना तर्जुमा र कार्यव्ययन	३,००,०००.००	२,६६,६५०.००	८८.८८	३३,३५०.००
वित्तीय सुशासन	७३,३५,८१५.५६	७३,३५,८१४.९९	१००	०.५७



<b>कार्यालय सञ्चालन तथा प्रशासनिक</b>	८,७५,०४,३४४.२८	५,१५,२९,०३४.२०	५८.८९	३,५९,७५,३१०.०८
<b>कार्यालय सञ्चालन तथा प्रशासनिक</b>	८,७५,०४,३४४.२८	५,१५,२९,०३४.२०	५८.८९	३,५९,७५,३१०.०८
	४०,९८,०७,८२८.८४	२०,४८,४४,०५५.३५	४९.९८	२०,४९,६३,७७३.४९

**१० . गाउँपालिकाले निर्माण गरेका ऐन कानुन, निति नियम, मापदण्ड, कार्यविधि र नियमावली तथा निर्देशिकाहरूः**  
**ऐनहरू**

सि.नं	कानुनको नाम	स्वीकृत मिति	प्रमाणिकरण मिति	राजपत्रमा प्रकाशित मिति	खण्ड	कैफियत
१	सरुमारानी गाउँपालिका आर्थिक ऐन २०७४	२०७४।०४।१५	२०७४।०४।१५	२०७५।०३।२६	खण्ड १ संख्या १	
२	सरुमारानी गाउँपालिका विनियोजन ऐन २०७४	२०७४।०४।१५	२०७४।०४।१५	२०७५।०३।२६	खण्ड १ संख्या २	
३	सरुमारानी गाउँपालिका शिक्षा ऐन, २०७५	२०७५।०३।२१	२०७५।०३।२४	२०७५।०३।२६	खण्ड २ संख्या १	
४	सरुमारानी गाउँपालिका आर्थिक ऐन २०७५	२०७५।०३।२२	२०७५।०३।२४	२०७५।०३।२६	खण्ड २ संख्या २	
५	सरुमारानी गाउँपालिका विनियोजन ऐन २०७५	२०७५।०३।२२	२०७५।०३।२४	२०७५।०३।२६	खण्ड २ संख्या ३	
६	सरुमारानी गाउँपालिका स्थानिय तह सहकारी ऐन २०७५	२०७५।०९।२७	२०७५।०९।२९	२०७५।०९।२९	खण्ड २ संख्या ४	
७	सरुमारानी गाउँपालिका सुशासन संचालन तथा व्यवस्थापन निति २०७५	२०७५।०९।२७	२०७५।०९।२९	२०७५।०९।२९	खण्ड २ संख्या ५	



८	सरुमारानी गाउँपालिका विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७५	२०७५।०९।२८	२०७५।०९।२९	२०७५।०९।२९	खण्ड २ संख्या ६	
९	सरुमारानी गाउँपालिका न्यायिक समिति कार्यविधि ऐन २०७५	२०७५।०९।२८	२०७५।०९।२९	२०७५।०९।२९	खण्ड २ संख्या ७	
१०	सरुमारानी गाउँपालिका आर्थिक ऐन २०७६	२०७६।०३।१०	२०७६।०३।१०	२०७६।०३।१०	खण्ड ३ संख्या १	
११	सरुमारानी गाउँपालिका विनियोजन ऐन २०७६	२०७६।०३।१०	२०७६।०३।१०	२०७६।०३।१०	खण्ड ३ संख्या २	
१२	सरुमारानी गाउँपालिका कृषि विकास तथा व्यवसाय प्रवर्द्धन ऐन २०७६	२०७६।१०।२९	२०७६।११।०७	२०७६।११।०७	खण्ड ३ संख्या ३	
१३	सरुमारानी गाउँपालिका पूर्वाधार विकास व्यवसाय सम्बन्धी ऐन २०७६	२०७६।१०।२९	२०७६।११।०७	२०७६।११।०७	खण्ड ३ संख्या ४	
१४	सरुमारानी गाउँपालिका औद्योगिक व्यवसाय ऐन २०७६	२०७६।११।०८	२०७६।११।१६	२०७६।११।१६	खण्ड ३ संख्या ५	
१५	सरुमारानी गाउँपालिका सार्वजनिक निजि साझेदारी ऐन २०७६	२०७६।११।०८	२०७६।११।१६	२०७६।११।१६	खण्ड ३ संख्या ६	
१६	सरुमारानी गाउँपालिका संस्था दर्ता ऐन २०७६	२०७६।११।०८	२०७६।११।१६	२०७६।११।१६	खण्ड ३ संख्या ७	
१७	सरुमारानी गाउँपालिका तथ्याकं अभिलेख व्यवस्थापन ऐन २०७६	२०७६।११।०८	२०७६।११।१६	२०७६।११।१६	खण्ड ३ संख्या ८	
१८	सरुमारानी गाउँपालिका वातावरण तथा प्राकृतिक श्रोतको संरक्षण सम्बन्धी ऐन २०७६	२०७६।११।०८	२०७६।११।१६	२०७६।११।१६	खण्ड ३ संख्या ९	
१९	सरुमारानी गाउँपालिका आर्थिक ऐन २०७७	२०७७।०३।१०	२०७७।०३।१०	२०७७।०३।१०	खण्ड ४ संख्या १	
२०	सरुमारानी गाउँपालिका विनियोजन ऐन २०७७	२०७७।०३।१०	२०७७।०३।१०	२०७७।०३।१०	खण्ड ४ संख्या २	
२१	सरुमारानी गाउँपालिका आर्थिक ऐन २०७८	२०७८।०३।१०	२०७८।०३।११	२०७८।०३।११	खण्ड ५ संख्या	



					१	
२२	सरुमारानी गाउँपालिका विनियोजन ऐन २०७८	२०७८।०३।१०	२०७८।०३।११	२०७८।०३।११	खण्ड ५ संख्या २	
२३	सरुमारानी गाउँपालिकाको वन व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७८	२०७८।१०।०४	२०७८।१०।०५	२०७८।१०।०५	खण्ड ५ संख्या ३	
२४	सरुमारानी गाउँपालिकाको स्वास्थ्य सेवा ऐन २०७८	२०७८।१०।०४	२०७८।१०।०५	२०७८।१०।०५	खण्ड ५ संख्या ४	
२५	एफ.एम रेडियो (व्यवस्थापन तथा सञ्चालन) गर्न बनेको ऐन २०७८	२०७८।१०।०४	२०७८।१०।०५	२०७८।१०।०५	खण्ड ५ संख्या ५	
२६	स्थानीय तहका कर्मचारी व्यवस्थापन गर्न बनेको ऐन, २०७८	२०७८।१०।०४	२०७८।१०।०५	२०७८।१०।०५	खण्ड ५ संख्या ६	
२७	खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७८	२०७८।१०।०४	२०७८।१०।०५	२०७८।१०।०५	खण्ड ५ संख्या ७	
२८	सरुमारानी गाउँपालिका विनियोजन ऐन २०७९	२०७९।०३।१०	२०७९।०३।१०	२०७९।०३।१०	खण्ड ६ संख्या १	
२९	सरुमारानी गाउँपालिका आर्थिक ऐन २०७९	२०७९।०३।१०	२०७९।०३।२३	२०७९।०३।२४	खण्ड ६ संख्या २	
३०	सरुमारानी गाउँपालिकाको सामाजिक समावेशीकरण निति, २०७९	10/29/2079	11/2/2079	11/2/2079	खण्ड ६ संख्या ३	
३१	सरुमारानी गाउँपालिकाको भुमि ऐन, २०७९	10/29/2079	11/2/2079	11/2/2079	खण्ड ६ संख्या ४	
३२	सरुमारानी गाउँपालिकाको कृषि तथा पशुपंक्षि ऐन, २०७९	10/29/2079	11/2/2079	11/2/2079	खण्ड ६ संख्या ५	
३३	सरुमारानी गाउँसभा विधायन समिति गठन तथा संचालन कार्यविधि, २०७९	10/29/2079	11/2/2079	11/2/2079	खण्ड ६ संख्या ६	



३४	सरुमारानी गाउँपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०७९	10/29/2079	11/2/2079	11/2/2079	खण्ड ६ संख्या ७
३५	सरुमारानी गाउँपालिका आर्थिक ऐन २०८०	2080   ०३   ०८	2080   ०३   ०८	2080   ०३   ११	खण्ड ७ संख्या १
३६	सरुमारानी गाउँपालिका विनियोजन ऐन २०८०	2080   ०३   ०९	2080   ०३   ०९	2080   ०३   १९	खण्ड ७ संख्या २
३७	सरुमारानी गाउँपालिकाको स्वास्थ्य नीति, २०८०	2080   ०३   १०	2080   ०३   १०	2080   ०३   १९	खण्ड ७ संख्या ३
३८	साझेदारीमा कार्यक्रम संचालन तथा व्यवस्थापन गर्ने सम्बन्धी ऐन, २०८०	2080   ०३   १०	2080   ०३   १०	2080   ०३   १९	खण्ड ७ संख्या ४
३९	खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७८ खारेजी	2080   ११   ३०	2080   १२   २	2080   १२   २	खण्ड ७ संख्या ५
४०	बन व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७८ को प्रथम संशोधन विद्येयक, २०८०	2080   ११   ३०	2080   १२   २	2080   १२   २	खण्ड ७ संख्या ६
४१	स्थानिय तह सहकारी ऐन, २०७५ को प्रथम संशोधित विद्येयक, २०८०	2080   ११   ३०	2080   १२   २	2080   १२   २	खण्ड ७ संख्या ७
४२	खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक, २०८०	2080   १२   ०३	2080   १२   ५	2080   १२   ५	खण्ड ७ संख्या ८
४३	दलित सशक्तिकरण विद्येयक, २०८०	2080   १२   ०३	2080   १२   ५	2080   १२   ५	खण्ड ७ संख्या ९
४४	गाउँपालिका नगर प्रहरी विद्येयक, २०८०	2080   १२   ०३	2080   १२   ५	2080   १२   ५	खण्ड ७ संख्या १०
४५	आर्थिक ऐन, २०८१	2081   ३   ०८	2081   ३   ०८	2081   ३   ८	खण्ड ८ संख्या १
४६	विनियोजन ऐन, २०८१	2081   ३   १०	2081   ३   ११	2081   ३   ११	खण्ड ८ संख्या २

## कार्यविधि तथा निर्देशिकाहरू:



सि.नं.	कानूनको नाम	स्वीकृत मिति	प्रमाणिकरण मिति	राजपत्रमा प्रकाशित मिति	खण्ड	कैफियत
1	सरुमारानी गाउँपालिका ,गाउँ कार्यपालिका बैठक संचालन सम्बन्धी कार्यविधि २०७४	2074.04.02	2074.04.02	2075.03.26	खण्ड १ संख्या १	
2	सरुमारानी गाउँपालिका गाउँकार्यपालिका कार्य विभाजन नियमावली २०७४	2074.04.15	2074.04.15	2075.03.26	खण्ड १ संख्या २	
3	सरुमारानी गाउँपालिका गाउँकार्यपालिका कार्य सम्पादन नियमावली २०७४	2074.04.15	2074.04.15	2075.03.26	खण्ड १ संख्या ३	
4	सरुमारानी गाउँपालिका गाउँसभा संचालन कार्यविधि २०७४	2074.04.15	2074.04.15	2075.03.26	खण्ड १ संख्या ४	
5	सरुमारानी गाउँपालिका निर्णय वा आदेश र अधिकार पत्रको प्रमाणिकरण कार्यविधि नियमावलि २०७४	2074.04.15	2074.04.15	2075.03.26	खण्ड १ संख्या ५	
6	सरुमारानी गाउँपालिकाका पदाधिकारीहरुको आचार संहिता २०७४	2074.04.15	2074.04.15	2075.03.26	खण्ड १ संख्या ६	
7	सरुमारानी गाउँपालिकाको विपद कोष व्यवस्थापन कार्यविधि २०७४	2074.10.15	2074.10.15	2075.03.26	खण्ड १ संख्या ७	
8	सरुमारानी गाउँपालिकाको मर्मत संभार कोष व्यवस्थापन कार्यविधि २०७४	2074.10.15	2074.10.15	2075.03.26	खण्ड १ संख्या ८	२०७५ १११। १९ मा संशोधन
9	सरुमारानी गाउँपालिकाको विपन्न असाहय कोष व्यवस्थापन कार्यविधि २०७४	2074.10.15	2074.10.15	2075.03.26	खण्ड १ संख्या ९	
10	सरुमारानी गाउँपालिकाको दिर्घे रोग स्वास्थ्य कोष कार्यविधि, २०७४	2074.10.15	2074.10.15	2075.03.26	खण्ड १ संख्या १०	
11	सरुमारानी गाउँपालिकाको बर्थिङ सेन्टरहरु बाट आकास्मिक रूपमा प्रेषण कोषको व्यवस्थापन कार्यविधि २०७५	2074.12.13	2074.12.13	2075.03.26	खण्ड १ संख्या ११	



12	सरुमारानी गाउँपालिकाको उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन कार्यविधि २०७५	2075.01.04	2075.01.04	2075.03.26	खण्ड २ संख्या ३	
13	सरुमारानी गाउँपालिकाको घ वर्गको निर्माण व्यवस्थापन ईजाजत पत्र सम्बन्धी कार्यविधि २०७५	2075.01.04	2075.01.04	2075.03.26	खण्ड २ संख्या २	२०७५।१।२।१ मा संशोधन
14	सरुमारानी गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि २०७५	2075.01.04	2075.01.04	2075.03.26	खण्ड २ संख्या १	
15	सरुमारानी गाउँपालिका संस्थागत विद्यालय संचालन अनुमति कार्यविधि २०७५	2075.01.04	2075.01.04	2075.03.26	खण्ड २ संख्या ४	
16	सरुमारानी गाउँपालिका किसान संग गाउँसरकार कार्यक्रम संचालन कार्यविधि २०७५	2075.01.04	2075.01.04	2075.03.26	खण्ड २ संख्या ५	
17	सरुमारानी गाउँपालिका स्थानीय राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि २०७५	2075.03.17	2075.03.17	2075.03.17	खण्ड २ संख्या ६	
18	सरुमारानी गाउँपालिका लेखा समिति कार्यविधि २०७५	2075.05.07	2075.05.07	2075.05.07	खण्ड २ संख्या ७	
19	सरुमारानी गाउँपालिका स्वास्थ्य चौकी नभएका बडाहरुमा स्वास्थ्य संस्था संचालन व्यवस्थापन कार्यक्रम कार्य संचालन कार्यन्वयन निर्देशिका २०७५	२०७५।०५।२१	२०७५।०५।२१	२०७५।०५।२१		
20	सरुमारानी गाउँपालिका व्यवसायदर्ता तथा नविकरण कार्यविधि, २०७५	2075.06.21	2075.06.23	2075.06.23	खण्ड २ संख्या ८	
२१	सरुमारानी गाउँपालिका बजार अनुगमन निर्देशिका २०७५	२०७५।०७।१८	२०७५।०७।१८	२०७५।०७।२७	खण्ड २ संख्या ९	
२२	सरुमारानी गाउँपालिका सामुदायिक वन साझेदारी कार्यक्रम कार्यविधि, २०७५	2075.07.18	2075.07.28	2075.07.28	खण्ड २ संख्या १०	२०७५।१।१।२।२।२ मा



					संशोधन
२३	सरुमारानी गाउँपालिका छोरी पेवा वचत कोष सञ्चालन कार्यविधि, २०७५	2075.08.06	2075.08.06	2075.08.06	खण्ड २ संख्या ११
२४	सरुमारानी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरूको सेवा सुविधा सम्बन्धी मापदण्ड २०७५	2075.08.06	2075.08.06	2075.08.06	खण्ड २ संख्या १२
२५	सरुमारानी गाउँपालिका अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि, २०७५	2075.08.23	2075.08.23	2075.08.23	खण्ड २ संख्या १३
२६	सरुमारानी गाउँपालिका टोल विकास संस्था सञ्चालन कार्यविधि, २०७५	2075.08.23	2075.08.23	2075.08.23	खण्ड २ संख्या १४
२७	सरुमारानी गाउँपालिका शिक्षा योजना तथा शैक्षिक गुणस्तर सुधार कार्यान्वयन कार्यविधि, २०७५	2075.09.20	2075.09.20	2075.09.20	खण्ड २ संख्या १५
२८	सरुमारानी गाउँपालिका मेलमिलाप कार्यसंचालन कार्यविधि २०७५	२०७५।१२।०३	२०७५।१२।०३	२०७५।१२।०३	खण्ड २ संख्या १६
२९	सरुमारानी गाउँपालिकाको सान संग गाउँसरकार उत्पादन पकेट कार्यविधि २०७५	२०७५।१२।१२	२०७५।१२।१२	२०७५।१२।१२	खण्ड २ संख्या १७
३०	सरुमारानी गाउँपालिका साधारण नदिजन्य सामाग्री ढुङ्गा गिड्डी बालुवा उत्खनन् तथा निकासी सम्बन्धी कार्यविधि २०७६	२०७६।०१।३१	२०७६।०१।३१	२०७६।०१।३१	खण्ड ३ संख्या १
३१	सरुमारानी गाउँपालिका वडा न. २ को विपन्न तथा अशक्त बाल कल्याण कार्यक्रम कार्यविधि २०७६	२०७६।०१।३१	२०७६।०१।३१	२०७६।०१।३१	खण्ड ३ संख्या २
३२	सरुमारानी गाउँपालिका नगर प्रहरी व्यवस्थापन कार्यविधि	२०७६।०३।१७	२०७६।०३।१७	२०७६।०३।१७	खण्ड ३ संख्या ३



	२०७६				
३३	सरुमारानी गाउँपालिका सुल्केरी पोषण सहायता कार्यविधि २०७६	२०७६।०३।१७	२०७६।०३।१७	२०७६।०३।१७	खण्ड ३ संख्या ४
३४	सरुमारानी गाउँपालिका अनाथ बालबालिका मासिक भत्ता कार्यविधि २०७६	२०७६।०३।१७	२०७६।०३।१७	२०७६।०३।१७	खण्ड ३ संख्या ५
३५	सरुमारानी गाउँपालिका मध्यम अपांग सहायता कोष कार्यान्वयन कार्यविधि २०७६	२०७६।०३।१७	२०७६।०३।१७	२०७६।०३।२७	खण्ड ३ संख्या ६
३६	सरुमारानी गाउँपालिका स्वास्थ्य संस्था दर्ता अनुमति कार्यविधि २०७६	२०७६।०३।१२९	२०७६।०३।१२९	२०७६।०३।२९	खण्ड ३ संख्या ७
३७	सरुमारानी गाउँपालिका ल्याव संचालन कार्यविधि २०७६	२०७६।०३।१२९	२०७६।०३।१२९	२०७६।०३।२९	खण्ड ३ संख्या ८
३८	सरुमारानी गाउँपालिका घर बहाल कर व्यवस्थापन कार्यविधि २०७६	२०७६।१०।१२८	२०७६।११।१०१	२०७६।११।०१	खण्ड ३ संख्या ९
३९	सरुमारानी गाउँपालिका खानेपानी सरसफाई तथा स्वच्छता कार्यविधि २०७६	२०७६।१०।१२८	२०७६।११।१०१	२०७६।११।०१	खण्ड ३ संख्या १०
४०	सरुमारानी गाउँपालिका गाउँपालिका शिक्षा निति २०७६	२०७६।१०।१२८	२०७६।११।१०२	२०७६।११।०२	खण्ड ३ संख्या ११
४१	सरुमारानी गाउँपालिका जस्तापाता वितरण सम्बन्धी कार्यविधि २०७७	२०७७।०५।१२८	२०७७।०५।१३१	२०७७।०५।३१	खण्ड ४ संख्या १
४२	सरुमारानी गाउँपालिकाको संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि, २०७७ पारित सम्बन्धमा ।	२०७७।०५।१२८	२०७७।०५।१३१	२०७७।०५।३१	खण्ड ४ संख्या २
४३	सरुमारानी गाउँपालिका टेम्पो तथा अटोरिक्शा व्यवस्थापन निर्देशिक २०७७	२०७७।०८।१०९	२०७७।०८।१९२	२०७७।०८।१९२	खण्ड ४ संख्या ३
४४	सरुमारानी गाउँपालिका घर जग्गा नक्शा अभिलेखिकरण कार्यविधि २०७७	२०७७।०८।१०९	२०७७।०८।१९२	२०७७।०८।१९२	खण्ड ४ संख्या ४



४५	सरुमारानी गाउँपालिकाको साझेदारीमा कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि २०७७	2077   9   28	2077   9   28	2077   9   28	खण्ड ४ संख्या ६	
४६	सरुमारानी गाउँपालिकाको कन्टिजेन्सी रकम व्यवस्थापन र खर्च सम्बन्धी कार्यविधि, २०७७	2077   9   28	2077   9   २ ९	2077   9   २९	खण्ड ४ संख्या ५	
४७	सार्वजनिक खर्चको मापदण्ड, कार्यविधि र मितव्ययिता सम्बन्धी निर्देशिका, २०७७	2077   11   25	2077   11   २ ५	2077   11   26	खण्ड ४ संख्या ७	
४८	बेरोजगार युवा लक्षित कृषि तथा पशुपालन प्रवद्रधन कार्यक्रम संचालन कार्यविधि, २०७७	2077   12   27	2077   12   २ ७	2077   12   27	खण्ड ४ संख्या ८	
४९	लैक्जिक हिसा निवारण कोष स्थापना तथा खर्च सम्बन्धी मापदण्ड २०७८	०३/१०/२० ७८	०३/१०/२ ०७८	०३/११/२०७८	खण्ड ५ संख्या १	
५०	सरुमारानी गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि २०७५(प्रथम संशोधन २०७८)	०३/१०/२० ७८	०३/१०/२ ०७८	०३/१०/२०७८	खण्ड ५ संख्या २	
५१	सार्वजनिक खर्चको मापदण्ड, कार्यविधि र मितव्ययिता सम्बन्धी निर्देशिका, २०७७(प्रथम संशोधन २०७८)	2078/4/32	2078/4/३२	2078/4/३२	खण्ड ५ संख्या ३	
५२	मेलमिलाप केन्द्र संचालन कार्यविधि २०७८	०६/१०/२० ७८	०६/१०/२ ०७८	०६/१०/२०७८	खण्ड ५ संख्या ४	
५३	स्थानीय बडा सभा र साझेदारी मन्चको गठन, तथा संचालन कार्यविधि २०७८	०६/१०/२० ७८	०६/१०/२ ०७८	०६/१०/२०७८	खण्ड ५ संख्या ५	
५४	बजेट तथा कार्यक्रम तर्जुमा समितिको कार्यसञ्चालन कार्यविधि, २०७८	2078   10   03	2078   10   ० ३	2078   10   ०५	खण्ड ५ संख्या ६	
५५	अनुगमन तथा सुपरिवेक्षण समितिको कार्यसञ्चालन कार्यविधि, २०७८	2078   10   ० ३	2078   10   ० ३	2078   10   ०५	खण्ड ५ संख्या ७	



५६	सञ्चित कोषको आन्तरिक लेखापरीक्षण सम्बन्धी कार्यविधि - २०७८	2078   10   03	2078   10   03	2078   10   05	खण्ड ५ संख्या ८	
५७	औद्योगिक ग्राम सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७८	2078   10   03	2078   10   03	2078   10   05	खण्ड ५ संख्या ९	
५८	स्थानीय राजस्व परामर्श समितिको कार्यसञ्चालन कार्यविधि, २०७८	2078   10   03	2078   10   03	2078   10   05	खण्ड ५ संख्या १०	
५९	सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा संचालन सम्बन्धी कार्यविधि, २०७८	2078   10   03	2078   10   03	2078   10   05	खण्ड ५ संख्या ११	
६०	स्थानीय तहको योजना प्रक्रियामा युवा सहभागितासम्बन्धी कार्यविधि, २०७८	2078   10   03	2078   10   03	2078   10   05	खण्ड ५ संख्या १२	
६१	गाउँपालिका आपतकालीन कार्यसञ्चालन केन्द्र कार्यसञ्चालन कार्यविधि २०७८	2078   10   03	2078   10   03	2078   10   05	खण्ड ५ संख्या १३	
६२	आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका, २०७८	2078   10   03	2078   10   03	2078   10   05	खण्ड ५ संख्या १४	
६३	संस्था दर्ता तथा नियमन सम्बन्धी कार्यविधि २०७८	2078   10   03	2078   10   03	2078   10   05	खण्ड ५ संख्या १५	
६४	सरुमारानी गाउँपालिका छात्रबृत्ति वितरण कार्यविधि, २०७८	2078   12   4	2078   12   4	2078   12   4	खण्ड ५ संख्या १६	
६५	“दिघरोग स्वास्थ्य सहायता कार्यविधि २०७९”	०३/२१/२०७९	०३/२१/२०७९	०३/२२/२०७९	खण्ड ६ संख्या १	
६६	“विपन्न असहाय सहायता कार्यविधि २०७९”	०३/२१/२०७९	०३/२१/२०७९	०३/२२/२०७९	खण्ड ६ संख्या २	
६७	सरुमारानी बासिहरुका लागि २० युनिट भन्दा कम विद्युत महशुल छुट सम्बन्धी कार्यविधि, २०७९	०३/२१/२०७९	०३/२१/२०७९	०३/२२/२०७९	खण्ड ६ संख्या ३	
६८	किसान संग गाउँसरकार कार्यक्रम संचालन कार्यविधि २०७५ प्रथम संशोधन २०७९	०७/१९/२०७९	०७/१९/२०७९	०७/१९/२०७९	खण्ड ६ संख्या ४	
६९	विषयगत समितिहरुको कार्यसंचालन कार्यविधि २०७९	१०/२८/२०७९	१०/२८/२०७९	१०/२८/२०७९	खण्ड ६ संख्या ५	



७०	सरुमारानी कृषि तथा पशुपक्षि विकास स्रोत केन्द्रसंचालन कार्यविधि, २०८०	2080   01   05	2080   01   07	खण्ड ७ संख्या १	
७१	सरुमारानी गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यविधि, २०८०	2080   01   05	2080   01   07	खण्ड ७ संख्या २	
७२	सरुमारानी गाउँपालिकाको सार्वजनिक परिक्षण कार्यविधि, २०८०	2080   01   05	2080   01   07	खण्ड ७ संख्या ३	
७३	सरुमारानी गाउँपालिकाको सामाजिक परिक्षण कार्यविधि, २०८०	2080   01   05	2080   01   07	खण्ड ७ संख्या ४	
७४	सरुमारानी गाउँपालिकाको साझेदारीमा कार्यक्रम संचालन तथा व्यवस्थापन गर्ने सम्बन्धि कार्यविधि, २०८०	2080   05   17	2080   05   19	खण्ड ७ संख्या ५	
७५	किसान संग गाउँसरकार कार्यक्रम संचालन कार्यविधि २०७५ दोश्रो संशोधन २०८०	2080   05   11	2080   05   19	खण्ड ७ संख्या ६	
७६	कृषक/उद्यमी समूह गठन, दर्ता तथा परिचालन सम्बन्धि कार्यविधि, २०८०	2080   7   20	2080   7   22	खण्ड ७ संख्या ७	
७७	उपभोक्ता समिति दर्ता सम्बन्धी कार्यविधि, २०८०	2080   9   19	2080   9   20	खण्ड ७ संख्या ८	
७८	“सार्वजनिक जग्गामा वन विकास तथा व्यवस्थापन कार्यविधि २०८०”	2080   9   19	2080   9   20	खण्ड ७ संख्या ९	
७९	“निजी वन विकास तथा व्यवस्थापन कार्यविधि, २०८०”	2080   9   19	2080   9   20	खण्ड ७ संख्या १०	
८०	प्रधानाध्यापक छनौट तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८१	2081   1   31	2081   1   31	खण्ड ८ संख्या १	
८१	“शिक्षक, कर्मचारी दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि २०८१”	2081   1   31	2081   1   31	खण्ड ८ संख्या २	
८२	रोजगार सम्बाद मञ्च संचालन तथा व्यवस्थापन कार्यविधि, २०८१	2081   2   14	2081   2   16	खण्ड ८ संख्या ३	



८३	एच.आई.भी. संक्रमितका लागि सामाजिक सुरक्षा सम्बन्धी कार्यविधि २०८१	२०८१।२।१४ गुरुवारी दिन, वार्षिक २०८१	२०८१।२।१६	२०८१।२।१६	खण्ड संख्या ४	८
८४	उत्पादनमा आधारित अनुदान कार्यक्रम संचालन कार्यविधि, २०८१	२०८१।३।५	२०८१।२।६	२०८१।३।६	खण्ड संख्या ५	८
८५	बालकोषको स्थापना, संचालन तथा व्यवस्थापन निर्देशिका, २०८१	२०८१।३।२२	२०८१।३।२३	२०८१।३।२३	खण्ड संख्या ६	८
८६	बालसंरक्षण नीति र बाल अधिकार प्रवर्द्धन तथा संरक्षण कार्यविधि, २०८१	२०८१।३।२२	२०८१।३।२३	२०८१।३।२३	खण्ड संख्या ७	८
८७	बाल समूह एवं बाल संजाल गठन तथा परिचालन सम्बन्धी निर्देशिका, २०८१	२०८१।३।२२	२०८१।३।२३	२०८१।३।२३	खण्ड संख्या ८	८
८८	बालमैत्री (बाल) आचार संहिता २०८१	२०८१।३।२२	२०८१।३।२३	२०८१।३।२३	खण्ड संख्या ९	८

११ .चालु आ.ब.को २०८१/०८२ को पौष मसान्त सम्मको आन्तरिक आएको प्रगति विवरण।  
आन्तरिक आयः



प्रशासनिक दण्ड, जरिवाना र जफत	०.००	०.० ०	०.००	६७,२३ ०.००	५,०० ०.००	०.००	०.००	०.००	०.००	०.००	७२,२३०. ००
अन्य राजस्व	०.००	०.० ०	०.००	१०,०० ०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१०,०००. ००
व्यवसाय कर	०.००	०.० ०	०.००	४,९४,० ४३.००	०.००	०.००	०.००	१,९० ०.००	०.००	१,०० ०.००	४,९६,९४ ३.००
बेरुजू	०.००	०.० ०	०.००	८,२७,१ ६५.००	०.००	०.००	०.००	०.००	०.००	०.००	८,२७,१६ ५.००
जम्मा	१०,३७ ०.००	९,० ८०.	१६,४ ६०.०	१९,९०, २०२.५	६,७९, ७७०.	९,३७, ३३५.	३,७८, ८७९.	४,२५, ४६४.	४,९१, ७२४.	८,९६, ७७६.	१,५२, ६४०.
				४	४६	१५	३७	६९	९३	५२	०३.६६

१२. चालु आ.ब. २०८१/०८२ को तेस्रो त्रैमासिक सम्म सम्पन्न गरिएका मुख्य मुख्य कार्यक्रमको विवरण ।

### प्रशासनीक कार्य तर्फ

#### प्रशासनिक कार्य तर्फसे

- गाउँकार्यपालिकाको हाल सम्म १२ वटा बैठक सम्पन्न भएको ।
- दोस्रो त्रैमासिक सम्म कर्मचारी बैठक ५ पटक ।
- स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन बाट प्राप्त नतिजा ८८.७५ तथा स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन बाट प्राप्त नतिजा ८४.५ सार्वजनिक गरेको ।
- सरूमारानी गाउँपालिकाका दोस्रो गाउँ सभाको १६ औं अधिवेशन गाउँपालिकामा सम्पन्न भएको ।
- उपभोक्ता समितिका पदाधिकारी तथा जनप्रतिनिधिहरूको लागि सबै वडामा अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको ।
- विपद् संवेदनशील भू-उपयोग योजना तर्जुमा तथा जोखिम न्यूनिकरण सम्बन्धी अभिमुखी करण कार्यक्रम सम्पन्न गरेको ।
- नागरिकता अनलाईन सिफारिस सम्बन्धी तालिम संचालन गरिएको ।
- संघिय सम्पुरक र विशेष अनुदानको प्रस्तावना तयार पारि अनलाईन पोर्टल बाट मन्त्रालयमा पेश गरिएको ।



- स्थानीय पुर्वाधार सहयोग कार्यक्रम (LISP) प्रस्तावना तयार पारि पेश गरिएको ।
- विपद प्रभावित निजि आवास प्रवलिकरण, पुर्न निर्माण तथा पुर्नस्थापना अनुदान कार्यविधि २०८१ सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको ।
- उन्नत ग्रामीण सडक निर्माण निर्देशिका र पहिरो जोखिम न्यूनीकरण पुस्तिका" पहिलो मस्यौदा सम्बन्धी १ दिने कार्यशाला सम्पन्न गरिएको ।

सामाजिक सुरक्षा भत्ता अन्तर्गत तेस्रो त्रैमासिक मा २०८६ जना लाभग्राही लाई रु. १,८०,९९,४०९। भुक्तानी दिइएको ।

### **पुर्वाधार विकास तर्फ भएका कामहरु**

आर्थिक वर्ष २०८१।०८२ तेस्रो त्रैमासिक सम्म भएका योजनाहरुको प्रगति विवरण

### **उपभोक्ता समिति मार्फत वडा स्तरीय सम्झौता भएका योजनाहरुको विवरण**

### **सरुमारानी गाउँपालिकामा**

**आर्थिक वर्ष २०८१।०८२ मा तेस्रो त्रैमासिक सम्म भएका कामहरुको**

### **प्रगति विवरण**

सि.नं	वडा नं	योजना संख्या	इस्टिमेट भएको	इस्टिमेट नभएको	सम्झौता भएको	सम्पन्न भएको	भुक्तानी भएको
१	१	३०	२२	८	१८	७	३
२	२	२२	१९	३	१७	४	४
३	३	३१	२८	३	२५	८	३
४	४	२२	२२	०	११	११	११
५	५	२९	२८	१	२५	२४	१२
६	६	१६	१२	४	११	७	७
गा.पा		१५	१५	०	१२	२	२
	जम्मा						



- उपभोक्ता समितिका पदाधिकारी, जनप्रतिनिधि तथा कार्मचारीहरुको लागी योजना संचालन तथा व्यवस्थापन सम्बन्धि एक दिने अभिमुखिकरण तालीम सम्पूर्ण वडाहरूमा संचालन गरीएको जसमा जम्मा उपस्थित संख्या ३१९ जना ।
- काममा खटिनुपूर्व रोजगार उपभोक्ता समितिका पदाधिकारी तथा जनप्रतिनिधिहरू लाई अभिमुखिकरण कार्यक्रम संचालन गरेको वडा नं १,२,४,५ मा ।
- श्रकको सम्मान राष्ट्रको अभियान सरुमारानी गाउँपालिकाका छ वटै वडाहरूमा संचालन गरेको ।
- पुनः श्रम स्थिकृती ३८ जनाको गरेको ।
- प्रधानमन्त्री रोजगार कार्यक्रमको अनलाईनमा डाटा इन्ट्री गर्ने काम गरेको ।
- वैदेशिक रोजगारमा मृत्यु भइ वैदेशिक रोजगार वोर्ड बाट पाउने आर्थिक सहायताका लागी पहल गरीएको ।
- कायदिश मार्फत १८ वटा योजना सम्झौता गरी काम संचालन भैर्इ १२ वटा योजनाको भुक्तानी भएको ।

### स्वास्थ्य शाखा अन्तर्गत भएका कामहरू:

#### आ.व. २०८१/८२ स्वास्थ्य शाखाबाट तेस्रो त्रैमासिकमा सम्पन्न गरिएको कार्य प्रतिवेदन

- स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड कार्यान्वयन, सुदृढीकरण, समिक्षा तथा फ्लोअप स्वास्थ्य संस्था स्तरिय कार्यक्रम सरुमारानी गाउँपालिका अन्तर्गत रहेका बाङ्गेशाल स्वास्थ्य चौकी ८३५, हंसपुर स्वास्थ्य चौकी ९०५, ढुङ्गेगढी स्वास्थ्य चौकी ७९५ र बुढिचौर आधारभूत स्वास्थ्य सेवा केन्द्र ८२५ स्कोर सहित मिति २०८१ माघ महिना भित्र सम्पन्न गरिएको ।
- सरुमारानी गाउँपालिका अन्तर्गतिका सबै वडाको स्वास्थ्य संस्थाहरूमा आँखा सम्बन्धी स्वास्थ्यकर्मी सहितको जनशक्ति परिचालन गरी जेष्ठ नागरिक लगायतका व्यक्तिहरूमा आँखा सम्बन्धी मोतिविन्दु लगायत आँखा सम्बन्धी विभिन्न किसिमका समस्या भई आर्थिक अवस्थाका कारण समयमै उपचार गर्न नसकेका र पहुँच नभएका सेवाग्राहिहरूलाई निःशुल्क आँखा स्वास्थ्य



शिविर संचालन गरी समुदाय स्तरमै आँखाको स्क्रिनिङ गरी निःशुल्क उपचार तथा शल्यक्रिया शल्यक्रियाको ब्यवस्था गरिएको उक्त आँखा शिविरबाट निम्न बमोजिम सेवा प्रदान गरिएको ।

सि.नं.	स्वास्थ्य संस्थाको नाम	सेवाग्राहिको संख्या		
		आँखाको सामान्य समस्या भएको संख्या	मोतिविन्दुको शल्यक्रिया गर्नुपर्ने संख्या	जम्मा सेवाग्राहि संख्या
१	बाङ्गेसाल स्वास्थ्य चौकी	६५	११	७६
२	ददेरी आधारभूत स्वास्थ्य सेवा केन्द्र	९२	८	१००
३	हंसपुर स्वास्थ्य चौकी	३३	५	३८
४	बड्डाँडा आधारभूत स्वास्थ्य सेवा केन्द्र	७५	९	८४
५	ढुङ्गेगढी स्वास्थ्य चौकी	३०	३	३३
६	बुढिचौर आधारभूत स्वास्थ्य सेवा केन्द्र	६४	६	७०
	कुल जम्मा	३५९	४२	४०१

- पाठेघरको मुखको क्यान्सर ९ज्ञेह विरुद्धको खोप अभियान मिति २०८१ माघ २२ गते देखी संचालन हुनु अगावै खोप सेवामा संलग्न स्वास्थ्यकर्मीहरूका लागि तालिम, वडा स्तरिय खोप समन्वय समितिको अभिमुखिकरण र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकारस्वयंसेवकहरूलाई अभिमुखिकरण कार्यक्रम सबै वडामा सम्पन्न गरी २०८१ माघ २२ गते देखी २९ गतेसम्म कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा समुदायमा रहेका १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई ज्ञेह खोप अभियान सम्पन्न गरिएको ।

लक्षित समुह अनुसार ज्ञेह खोप प्रदान गरिएको विवरण



वडा नं.	स्वास्थ्य संस्थाको नाम	लक्षित संख्या						प्रगति								
		नियमित एच.पि.भी. खोप			अभियानको एच.पि.भी. खोप			नियमित एच.पि.भी. खोप			अभियानको एच.पि.भी. खोप					
		कक्षा ६ का छात्राहरू	विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरू	जम्मा	कक्षा ७-९० का छात्राहरू	विद्यालय नजाने ११-१४ वर्ष उमेरका किशोरीहरू	जम्मा	कक्षा ६ का छात्राहरू	विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरू	जम्मा संख्या	प्रगति %	कक्षा ७-९० का छात्राहरू	विद्यालय नजाने ११-१४ वर्ष उमेरका किशोरीहरू	जम्मा संख्या	प्रगति %	
१	बाङ्गेसाल स्वास्थ्य चौकी	५०	०	५०	२१७	४	२२१	४७	०	४७	९४	२०	०	१०	२१०	९५
२	ददरी आधारभूत स्वास्थ्य सेवा केन्द्र	६५	०	६५	२४६	०	२४६	६५	०	६५	१००	२४३	०	२४३	९९	
३	हंसपुर स्वास्थ्य चौकी	७३	०	७३	१९७	४	२०१	७४	१	७५	१०३	१८	०	५	१८५	९२
४	बडाँडा आधारभूत स्वास्थ्य सेवा केन्द्र	४०	०	४०	१२६	०	१२६	४०	०	४०	१००	१२६	०	१२६	१००	
५	दुर्गाढी स्वास्थ्य चौकी	३१	०	३१	११४	२	११६	३१	०	३१	१००	१०	५	२	११०	९५
६	बुढीचौर आधारभूत स्वास्थ्य सेवा केन्द्र	३९	०	३९	१८१	४	१८५	३९	०	३९	१००	१६६	३	१६९	९१	
RCM मा भेटेर खोप लगाएको संख्या		०	०	०	०	०	०	०	०	०	०	५	१	६	४.८	
सरुमारानी जम्मा		२९	०	२९	१०८	१४	१०९	२९	१	२९	५९	१०२	२०	१०४	९६	

- हाल नेपालमा नसर्ने रोगहरूको कारण विरामी हुने एवं मृत्यु हुने दर धेरै हुदै गएको अवस्थामा सरुमारानी गाउँपालिका अन्तर्गत सबै स्वास्थ्य संस्थाहरूबाट नसर्ने रोगको पहिचानका लागि फागुन महिनामा एक महिने अभियान संचालन गरी ३० वर्ष माथिका नागरिकहरूको निःशुल्क नसर्ने मुख्य रोगहरू: मधुमेह, उच्चरक्तचाप, मिगाँला सम्बन्धी रोग तथा नसर्ने रोगको जोखिमको अवस्था शरिरको उचाई र तौलको अनुपात (BMI) सम्बन्धी परिक्षण स्क्रिनिड गर्ने कार्यक्रम सम्पन्न गरिएको थियो ।

३० वर्ष माथिका नागरिकहरूको नसर्ने रोग स्क्रिनिडको विवरण



सि.नं.	स्वास्थ्य संस्थाको नाम	३० वर्ष माथिका कुल जनसंख्या	परिक्षण गरिएको संख्या	रोगको निदान				उपचार	प्रेषण
				उच्च रक्तचाप	मधुमेह	मृगौला रोग	मोटोपना		
१	बाङ्गेसाल स्वास्थ्य चौकी	१४७४	१५३	३४	३१	०	४९	९५	७
२	ददेरी आधारभूत स्वास्थ्य सेवा केन्द्र	१४७३	२४७	२४	१२	६	१५	३६	१५
३	हंसपुर स्वास्थ्य चौकी	१२४०	१४१	१५	८	१७	६३	७९	२४
४	बडाँडा आधारभूत स्वास्थ्य सेवा केन्द्र	११९२	२०८	१८	५	७	३६	२५	०
५	दुङ्गेगढी स्वास्थ्य चौकी	९५८	११७	१३	३	४	४२	३८	३
६	बुढिचौर आधारभूत स्वास्थ्य सेवा केन्द्र	१०६२	१६२	४८	७	७	७१	४५	२
	कुल जम्मा	७३९९	१०२८	१५२	६६	४१	२७६	३१८	५१

- फ्रेन्चुअरी महिना आयोडिन महिनाको अवसरमा सबै वडा अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरूबाट समुदाय स्तरमा आयोडिनको महत्व तथा उचित प्रयोग सम्बन्धि परामर्श सहित सचेतनात्मक कार्यक्रम गरि फ्रेन्चुअरी महिना आयोडिन महिना दिवस मनाउने कार्यक्रम सम्पन्न गरिएको ।
- सरुमारानी गाउँपालिका अन्तर्गतका सबै वडामा आ.ब. २०८१/८२ मा पूर्ण खोप दिगोपना तथा सुनिश्चितताका लागि फागुन महिनामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सहयोगमा स्वास्थ्यकर्मीहरूबाट घरधुरी सर्वेक्षण गरि १५ महिना मुनिका बालबालिकाहरूको लाइन लिस्टिङ र १६ देखि ५९ महिनाका बालबालिकाहरूको पूर्णखोप लगाएको अवस्थाको तथ्यांक लिइ पूर्णखोप लगाउन छुट भएका बालबालिकालाई छुट बाँकी खोपहरू लगाई पूर्णखोप सुनिश्चित गर्ने कार्य अघि बढाइएको साथै सोही आधारमा पूर्णखोप वडारगाउँपालिका सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम बैशाख महिनासम्ममा सम्पन्न गर्ने योजना तय गरिएको ।
- सरुमारानी गाउँपालिका अन्तर्गत रहेको बाङ्गेसाल स्वास्थ्य चौकी, ददेरी आधारभूत स्वास्थ्य सेवा केन्द्र, हंसपुर स्वास्थ्य चौकी, बडाँडा आधारभूत स्वास्थ्य सेवा केन्द्र, दुङ्गेगढी स्वास्थ्य चौकी र बुढिचौर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा २०८१ फागुन महिनामा गर्भवती महिलाहरूका लागी निःशुल्क ग्रामिण अल्ट्रासाउण्ड भिडियो एक्सरे शिविर संचालन गरि सम्पन्न गरिएको । उक्त शिविरबाट जम्मा १३६ जना गर्भवती आमाहरूले सेवा लिएका थिए ।



सि.नं.	स्वास्थ्य संस्थाको नाम	सेवाग्राहिको संख्या		जम्मा
		सामान्य	असामान्य	
१	बाङ्गेसाल स्वास्थ्य चौकी	२६	०	२६
२	ददेरी आधारभूत स्वास्थ्य सेवा केन्द्र	३५	०	३५
३	हंसपुर स्वास्थ्य चौकी	१३	०	१३
४	बडडाँडा आधारभूत स्वास्थ्य सेवा केन्द्र	२५	०	२५
५	ढुङ्गेगढी स्वास्थ्य चौकी	१३	०	१३
६	बुढिचौर आधारभूत स्वास्थ्य सेवा केन्द्र	२४	०	२४
	कुल जम्मा	१३६	०	१३६

- महिलाहरूको लागी निःशुल्क स्तन तथा पाठेघरको मुखको क्यान्सर, पाठेघर (आड) खस्ने र अब्स्टेटिक फिस्टुला सम्बन्धी शिविर तपसिल बमोजिमको मिति, स्थान र समयमा संचालन हुने भएको हुँदा ३० वर्ष उमेर माथिका महिलाहरूको फागुन माहिनामा स्क्रिनिङ गरिएको थियो । पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आड खस्ने समस्या र फिस्टुलाको परिक्षणको विवरण

सि.नं.	स्वास्थ्य संस्थाको नाम	पाठेघरको मुखको क्यान्सर परिक्षण		स्तन क्यान्सर परिक्षण		आड खस्ने समस्या			फिस्टुला		
		सामान्य	शंकाशपद	सामान्य	शंकाशपद	सामान्य	Stage 1/2	Stage 3	Stage 4	सामान्य	शंकाशपद
१	बाङ्गेसाल स्वास्थ्य चौकी	६८	६	७४	०	६७	५	१	१	७४	०
२	ददेरी आधारभूत स्वास्थ्य सेवा केन्द्र	७२	२	७४	०	६४	१०	१	०	७४	०
३	हंसपुर स्वास्थ्य चौकी	४३	२	४५	०	३६	९	०	०	४५	०
४	बडडाँडा आधारभूत स्वास्थ्य सेवा केन्द्र	४५	४	४९	०	४१	७	१	०	४९	०



५	दुङ्गेगढी स्वास्थ्य चौकी	३६	३	३८	१	३७	२	०	०	३९	०
६	बुढिचौर आधारभूत स्वास्थ्य सेवा केन्द्र	७८	६	८१	३	७३	११	०	०	८४	०
	कुल जम्मा	३४२	२३	३६१	४	३१८	४४	३	१	३६५	०

- सर्वमारानी गाउँपालिका अन्तर्गत वडा नं. १ झिलिबाड, वडा नं. ३ सुजिनपुर र वडा नं. ५ ब्रिडकोटमा २०८१ चैत्र ११ गते (२४ मार्च २०२५) मा विश्व क्षणरोग दिवस मनाउने कार्यक्रम सम्पन्न गरिएको ।
- कुपोषित बालबालिकाहरूको खोजपडताल गर्ने कार्य सबै ५ वर्ष मुनिका बालबालिकाहरूको उमेर अनुसारको तौल, उचाई अनुसारको तौल र पाखुराको मध्ये भागको नापको आधारमा सम्पूर्ण वडाहरूको समुदायमा स्क्रिनिङ गरी पहिचान भएका कुपोषित बालबालिकालाई निर्देशिका अनुसार उपचार व्यवस्थापन गरिएको साथै आमाहरूलाई पुरक तथा थप खानाको बारेमा सिफारिस गरिएका ब्यवहार सम्बन्धी परामर्श समेत गरिएको थियो ।
- सुनौला हजार दिनका आमाहरूलाई पोषण विशेष अभियुक्तिकरण कार्यक्रम सबै वडाको आमा समुहमा संचालन गरि आमाहरूलाई पुरक तथा थप खानाको बारेमा सिफारिस गरिएका ब्यवहार सम्बन्धी परामर्श, सुरक्षित मातृत्व, स्तनपान, नवजात शिशु स्याहार, परिवार योजना, खोप, पोषण, बृद्धि अनुगमन लगायत विषयमा परामर्श तथा समुदाय स्तरमै पाइने खाद्य पदार्थबाट बालबालिकालाई पोषिलो खाना तयार गरि प्रदर्शन गरिएको थियो ।
- IMU NEPAL अन्तर्गत कोभिड खोपको QR CODE प्रमाणिकरणका लागि भेरिफिकेसन कार्य नियमित गरिरहेको । हालसम्म जम्मा ८०६ जनाको तत्त्व ऋद्धम् खभचषष्ठबतात्थल गरिएको ।
- स्वास्थ्य संस्थाहरूको मासिक बैठकमा सहभागी भएर स्वास्थ्य व्यवस्थापन सुचना प्रणालीमा प्रविष्ट गरिएका तथ्यांक भेरिफिकेसन गरि तृटि पाइएका तथ्यांकको पृष्ठपोषण सहित सच्चाउने कार्य गरिएको ।
- स्वास्थ्य कार्यालय प्यूठानबाट आवश्यक औषधि, भ्याक्सिन लगायत अन्य सामाग्री ल्याउने कार्यमा सहजीकरण गरिएको ।



- आपुर्ति व्यवस्थापन सम्बन्धि आपुर्ति, कुसुण्डारण तथा स्वास्थ्य संस्थाहरूले माग गरेका औषधि, भ्याक्सिन तथा सामाग्रीहरूको नियमित वितरण गरिएको र त्यस सम्बन्धि सम्पूर्ण Transaction eLMIS मा अद्यावधिक गरिएको ।
- स्वास्थ्य कार्यालय प्यूठान, स्वास्थ्य संस्था तथा अन्य विभिन्न संघ संस्थाहरूसंग समन्वय गरी स्वास्थ्य कार्यक्रम संग सम्बन्धित कार्यको प्रतिवेदन तोकिएको समयमै सम्पन्न गरिएको ।
- स्वास्थ्य शाखा अन्तर्गत दैनिक प्रशासनिक कार्य सम्पादन नियमित रूपमा सम्पन्न गरिएको ।

### शिक्षा, युवा तथा खेलकुद शाखा अन्तर्गत गरेका कार्यहरू

- अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन
- ReAL Plan मार्फत कक्षा ३ देखि ८ सम्म का अंग्रेजी, गणित, विज्ञान र नेपाली विषयको अतिरिक्त कक्षा सञ्चालनमा सहजीकरण।
- प्रधानाध्ययक बैठक ४ पटक
- विद्यालय सुपरीवेक्षण तथा पृष्ठपोषण
- कक्षा ८ र १० को Test लिन सहजीकरण
- आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा सम्पन्न
- माध्यमिक शिक्षा परीक्षा सञ्चालनलमा सहजीकरण तथा सुपरीवेक्षण
- विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठनमा सहजीकरण
- मगर भाषा पाठ्य पुस्तक, स्थानीय पाठ्यपुस्तक कक्षा ६ देखि ८ सम्म लेखन मा सहजीकरण
- शैक्षिक पात्रो २०८२ निर्माण कार्य गरेको ।

### महिला बालबालिका शाखाले गरेका कार्यहरू

- ग वर्ग अपाङ्गता परिचय पत्र १ जनालाई प्रदान गरीएको ।
- महिला विकास समितिको १ वटा बैठक बसेको ।
- अपाङ्गता समन्वय समितिको बैठक १ वटा बसेको ।
- महिला दिवसको अवसरमा प्रत्येक वडामा विविध कार्यक्रमका साथ महिला दिवस मनाइएको ।
- लोपोन्मुख कुसुण्डा भाषा लोपोन्मुख कुसुण्डा भाषा सम्बन्धी राष्ट्रिय स्तरको १५ दिने आधारभूत तालिम सञ्चालन



- अनाथ बालबालिका मासिक भत्ता वितरण अनुगमन समितिको बैठक बसि २०८१/०८२ को दोस्रो त्रैमासिक रकम बैंक खातामा जम्मा गर्ने निर्णय गरिएको ।
- दोस्रो त्रैमासिकका लागि ज्योति विकास बैंक दर्भानमा २२ जना र प्राइम कमर्सियल बैंक बड्डाँडामा २५ जना गरी जम्मा ४७ जना अनाथ बालबालिकालाई जम्मा कूल रु १४९०००।- रकम खातामा जम्मा गर्न सिफारिस गरिएको ।
- सरुमारानी गाउँपालिका मध्यम अपाङ्गता मासिक भत्ता वितरण अनुगमन समितिको बैठक बसी आ.व. २०८१/०८२ को दोस्रो त्रैमासिक रकम बैंक खातामा जम्मा गरिदिने निर्णय गरिएको ।
- दोस्रो त्रैमासिकका लागि ज्योति विकास बैंक दर्भानमा ४० जना मध्यम अपाङ्गता भएका व्यक्ति र प्राइम कमर्सियल बैंक बड्डाँडामा ४९ जना गरी जम्मा ८९ जना मध्यम अपाङ्गता भएका व्यक्तिलाई जम्मा कूल रु २,६७०००।- रकम खातामा जम्मा गर्न सिफारिस गरिएको ।

### न्यायिक समितिको मुख्य मुख्य कार्यहरू:

सि.नं.	विषय	संख्या	कैफीयत
१.	न्यायिक समितिको बैठक	५ वटा	
२.	मेलमिलापकर्ताबाट विवाद समाधानको लागि बसिने बैठक	३ वटा	

### निवेदन/विवादको विवरण

सि.नं.	निवेदन/विवादको विषय	संख्या	समाधान	कैफीयत
१.	पतिले पत्नी र बच्चलाई खाना लाउन शिक्षा दिक्षा नदिएको सम्बन्धमा	१ वटा	मिलापत्र हुन नसकी जिल्ला अदालत प्यूठान पठाइएको ।	
२.	पतिले पत्नीलाई इज्जत आमद अनुसार खाना लाउन नदिएको सम्बन्धमा	१ वटा	छलफल प्रक्रियामा रहेको	



## राजश्व शाखाले गरेका मुख्य मुख्य कार्यहरू:

- व्यवसाय दर्ता १२ वटा गरिएको छ, जसको विवरण निम्नानुसार रहेको छः

क्र.सं.	वडाहरू	व्यवसाय दर्ता	पुरुष व्यवसायी	महिला व्यवसायी	कैफीयत
१.	वडा नं. १	४	२	२	
२.	वडा नं. २	४	१	३	
३.	वडा नं. ३	-	-	-	
४.	वडा नं. ४	२	१	१	
५.	वडा नं. ५	१	-	१	
६.	वडा नं. ६	१	१	-	
	जम्मा	१२ वटा	५ जना	७ जना	

- व्यवसायको लगतकट्टा १० वटाको गरिएको छ, जसको विवरण निम्नानुसार रहेको छः

क्र.सं.	वडाहरू	व्यवसाय लगतकट्टा	पुरुष व्य.	महिला व्य.	कैफीयत
१.	वडा नं. १	४	२	२	
२.	वडा नं. २	१	-	१	
३.	वडा नं. ३	१	-	१	
४.	वडा नं. ४	२	-	२	
५.	वडा नं. ५	१	-	१	
६.	वडा नं. ६	१	१	-	
	जम्मा	१० वटा	३ जना	७ जना	

- विविध विवरण

क्र.सं.	विवरण	संख्या	कैफीयत
१.	व्यवसाय नवीकरण	४२ वटा	
२.	करदाता सेवा कार्यालयमा सिफारिस	२३ वटा	
३.	अन्य सिफारिस	१० वटा	
४.	व्यवसायको कारोबारको पूँजी वृद्धि	३ वटा	
५.	व्यवसाय प्रमाणपत्रको प्रतिलिपि	१ वटा	



## कृषि विकास शाखाबाट भएका कार्यहरू

१. सिफारिस पत्र - ६ वटा

२. वाली संरक्षण सेवा अन्तर्गत विषादी वितरण भएका जम्मा कृषकहरूको संख्या - ३१ जना

३. सरुमारानी कृषि तथा पशुपन्थी विकास स्रोत केन्द्रमा गडेयौला मल, तरकारीहरू (टमाटर, प्याज, भेडेखुसानी र रायो साग) र कन्ये च्याउको उत्पादन गरि विक्री वितरण भइरहेको।

४. कृषकहरूको खेतबारीमा पुगि वाली अनुगमन गरी प्राविधिक सल्लाह दिएको।

५. किसान सँग गाउँ सरकार कार्यक्रम अन्तर्गत मोटर पाईप वितरण कार्यक्रममा छनौट भएका आवेदकहरूको सुचना प्रकाशन गरि सम्झौता कार्य सम्पन्न भएको।

६. सरुमारानी गाउँपालिकाको बार्षिक स्वीकृत किसान सँग गाउँ सरकार कार्यक्रम अन्तर्गत कृषक समूहहरूलाई अभिमुखीकरण तालिम कार्यक्रम अन्तर्गत सरुमारानी गाउँपालिकाको ६ वटै वडामा "१ दिने स्थलगत कृषक समूहहरूको अभिमुखीकरण तालिम" कार्यक्रम सम्पन्न गरिएको छ।

७. किसान सँग गाउँ सरकार कार्यक्रम अन्तर्गत तरकारीको बिउ वितरण कार्यक्रम अनुसार सरुमारानी गाउँपालिकाको ६ वटै वडामा ४४४ वटा बिउको कम्पोजिट प्याकेट कृषक/कृषक समूहहरूलाई वितरण गरिएको छ।

८. सरुमारानी गाउँपालिकाको आ.व. २०८१/०८२ को बार्षिक स्वीकृत किसान सँग गाउँ सरकार कार्यक्रम अनुसार मिनिटिलर वितरण कार्यक्रमको मिति २०८१/१०/१८ गते सुचना प्रकाशन गरि प्राविधिक स्थलगत अनुगमन गर्ने कार्य सम्पन्न गरिएको छ।

९. किसान सँग गाउँ सरकार कार्यक्रम अन्तर्गत रैथाने/खाद्यान्न बालीको बिउ वितरण कार्यक्रमको माग संकलनको लागि सुचना प्रकाशन गरि माग संकलन गर्ने कार्य सम्पन्न भएको।

१०. सरुमारानी गाउँपालिकाको आ.व. २०८१/०८२ को प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत नयाँ मौरी व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रमको मिति २०८१/११/१९ गते दोस्रो पटक सुचना प्रकाशन गर्ने कार्य गरिएको छ।

## पशु सेवा शाखाबाट भएका कार्यहरू

क्र.स.	कार्यक्रम विवरण	ईकाई	त्रैमासिक लक्ष्य	हाल सम्मको प्रगती	लाभान्वित कृषक		
					म.	पु.	जम्मा
१	मेडिकल उपचार	संख्या		२३२८६	८८३	४३४	१३१७
	गाई/गोरु			२२७			
	राँगा/भैंसी			३६७			
	भेडा/बाखा			११६५७			



	कुखुरा/हाँस		१०८८
	बંગુર/સુંગુર		१४३
	અન્ય		९
૨	માઈનર સર્જિકલ ઉપચાર		૧૪
	ગાઈ/ગોરુ		૪
	રાঁગા/ભેસી		૨
	ભેડા/બાખા		૬
	કુખુરા/બંગુર		૨
૩	ગાઈનોકલોજિકલ ઉપચાર		૧૮
	ગાઈ		૨
	ભેસી		૬
	ભેડા/બાખા		૧૦
	બંગુર		૦
૪	પ્રયોગશાળા સેવા		૩૯
	ગોબર પરિક્ષણ		૩૭
	થુનેલો પરિક્ષણ		૨
૫	પશુ બન્ધાકરણ સેવા		૭૧
	બહર		૯
	બોકા		૬૨
	બંગુર		૦
૬	કૃતિમ ગર્ભધાન		૪૫
	ગાઈ		૩
	ભેસી		૩૯
	બાખા		૩
૭	સ્થળગત ઉપચાર	સંખ્યા	૩૦૦
	ગાઈ/ગોરુ		૧૮
	રાঁગા/ભેસી		૧૮
	ભેડા/બાખા		૫૮
	કુખુરા/હાઁસ		૦
	બંગુર/સુંગુર		૧૨
	અન્ય		૦

૧. એકીકૃત કૃપિ તથા પશુપન્ધી વિકાસ કાર્યાલય તથા અન્ય કાર્યાલયમા સિફારિસ - ૭ વટા।

૨. કિસાન સંગ ગાઉં સરકાર કાર્યક્રમ અન્તર્ગત બાખાનો ખોર સુધાર, ભકારો સુધાર ર ડેરી સુધાર કાર્યક્રમ સંચાલનકા લાગિ છ્યાનોટ ભએકા કૃપકહરુલાઈ સમજ્ઞૌતા અનુસાર કાર્ય સંચાલન ગર્ન કાર્યાદેશ દિએકો।



३. किसान सँग गाउँ सरकार कार्यक्रम अन्तर्गत पशुपन्थीहरूको महामारी जन्य रोग नियन्त्रणका लागि (पि.पि.आर.एफ.एम.डी.) खोप कार्यक्रम संचालन गरेको ।

४. आर्थिक विकास समितिको बैठक - ३ वटा ।

५. कृषकको घर गोठमा गएर प्राविधिक सेवा दिएको ।

६. किसान सँग गाउँ सरकार कार्यक्रम अन्तर्गत स्थलगत बाखापालन, भैसीपालन र कुखुरापालन सम्बन्धि तालिम सम्पन्न गरेको ।

७. सरुमारानी गाउँपालिकाको कृषकहरूले उत्पादन गरेको खसी/बोका बजारीकरणको लागि श्री सक्रिय सामाजिक महिला उद्यमी सहकारी संस्था सरुमारानी-१ र श्री शान्तीकुञ्ज सामाजिक महिला उद्यमी सहकारी संस्था सरुमारानी -३ लाई सहजीकरण गरेको ।

### पन्जीकरण शाखा तर्फका कार्यहरू:

वडा नं.	जन्म			मृत्यु			सम्बन्ध बिच्छेद	विवाह	बसाई सरी आएको		बसाई सरी जाने		जम्मा	
	पुरुष	महिला	जम्मा	पुरुष	महिला	जम्मा			जम्मा	दर्ता संख्या	सदस्यको संख्या	दर्ता संख्या	सदस्यको संख्या	
१	२०	७	२७	६	२	८			१२	२	५	२	७	५१
२	१३	१७	३०	५	३	८	६	१२	२	२	२	८	६०	
३	२	५	७	४	७	११	१	१३				१	४	३३
४	१५	१०	२५	३	५	८	१	४				२	३	४०
५	४	७	११	४	३	७	१	१						२८
६	९	६	१५	१	६	७	३	७			५	२२	३७	
जम्मा	६३	५२	११५	२३	२६	४९	१२	५७	४	७	१२	४४	२४९	



### १३. शाखा र जिम्मेवार अधिकारीको नाम

सि.न.	शाखाको नाम	जिम्मेदार अधिकारीको पद/तह	जिम्मेदार अधिकारीको नाम	कैफियत
१	प्रशासन शाखा	अधिकृत छैठौ	लक्ष्मण आचार्य	
२	योजना तथा अनुगमन शाखा	रोजगार संयोजक	तेजेन्द्र भण्डारी	
३	आर्थिक प्रशासन शाखा	अधिकृत छैठौ	टोप बहादुर शाही	
४	शिक्षा युवा तथा खेलकुद शाखा	अधिकृत छैठौ	पुष्पलाल शाही	
५	स्वास्थ्य शाखा	अधिकृत छैठौ	टेकेन्द्र रायमाझि	
६	पूर्वाधार विकास शाखा	अधिकृत छैठौ	सुवाष गौतम	
७	सूचना प्रविधि शाखा	अधिकृत छैठौ	शिवराज न्यौपाने	
८	पशु विकास शाखा	सहायक पाचौ	केशव गिरी	
९	कृषि विकास शाखा	सहायक पाचौ	ईश्वर जि.सी	
१०	जिन्सी प्रमुख	सहायक पाचौ	लिलाराम सोमै	
११	बडा सचिवहरू			
	बडा न. १	सहायक चौथो	यमवहादुर रायमाझि	
	बडा न. २	सहायक पाचौ	जिवन डि.सी	
	बडा न. ३	सहायक चौथो	लोक बहादुर राना	
	बडा न. ४	सहायक पाचौ	जनक सुनार	
	बडा न. ५	सहायक चौथो	बाबुराम भट्टराई	
	बडा न. ६	सहायक चौथो	रचना बुढा मगर	

### १४. सेवा प्राप्त गर्ने लाग्ने दस्तुर र समयावधि

यस सरुमारानी गाउँपालिका र बडा कार्यालयहरूबाट प्राप्त गर्ने सेवा सुविधाहरूको लागी आर्थिक ऐन अनुसार र कानुन मा व्यबस्था भए अनुसार लाग्ने छ भने काम गर्ने लाग्ने समय नागरिक बडा पत्रमा तोकिए बमोजिम हुने छ ।

### १५. उजुरी निवेदन, उजुरी उपर निर्णय प्रकृया र गुनासो सुनुवाई अधिकारी

- क) उजुरी पेरेका निवेदनहरू सम्बन्धित शाखामा पठाइने र शाखाको राय परामर्शले प्रमुख प्रशासकीय अधिकृत निर्णय हुने सो मा चित नबुझे न्यायिक समिति एवं गाउँकार्यपालिकामा पेश हुने ।
- ख) गुनासो सुनुवाई अधिकारी प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिकाकाका उपाध्यक्ष र गाउँपालिकाका अध्यक्ष ।



#### १६. सूचना अधिकारी, प्रबक्ता र प्रमुखको नाम श्रृंखला

- |                            |                           |
|----------------------------|---------------------------|
| • सूचना अधिकारी -          | श्री शिव राज न्यौपाने     |
| • प्रबक्ता-                | श्री चिन्त सोमै मगर       |
| • प्रमुख प्रशासकीय अधिकृत- | श्री त्रिविक्रम खड्का     |
| • अध्यक्ष -                | श्री झग बहादुर विश्वकर्मा |

#### १७. कार्यालयको सूचना प्रकाशन गरिने माध्यामहरू

- website: [www.sarumaranimun.gov.np](http://www.sarumaranimun.gov.np),
- Email: [sarumarani2073@gmail.com](mailto:sarumarani2073@gmail.com)
- Office Phone: 9857836022
- Facebook page: SarumaraniGaunpalika
- 

यस गाउँपालिकामा सर्वसाधारणा सबैमा सूचनाको पहुँच पुगोस भन्ने उदेश्यले कार्यालय वडा बाहेक विभिन्न २५ स्थानहरूमा सार्वजनिक सूचना पाटि राखिएको छ ।

समाप्त